



दर्शना शठि रुक्षा विश्वा निशा वाह्या क्षेषा शत्रिना श्वेता ।

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल  
अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

परम पूजनिय ग्याल्वाङ कर्मपाज्युको वाचन सहित ।



द्वैर्दला॑ शति॒र् श्वेता॑ वर्दि॒ वृषा॑ तु॒ गा॑ वृषा॑  
वृषा॑ कृ॒ शा॑ कृषा॑ शति॒शा॑ श्वेता॑ द्वै॒ वृषा॑ तु॒ गा॑ वृषा॑ ।

ताराको वितनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान  
दुई पुण्य संभारसार यहाँ रहेको छ ।

परम पूजनिय ग्याल्वाड कर्मापाज्यूको वाचन सहित ।

अनुवादकः  
टिका शेर्पा । कर्मा वाडचु शेर्पा ।



## सन्दर्भ

शुद्ध शूद्रि क्षेत्र एवं कुकुर शर्वा वदेशाः  
गुरु पद्म संभवको सातहरी प्रार्थना ।

शुद्ध शूद्रा शर्वा वदेशाः  
तिकाय प्रार्थना ।

शर्वा वदेशाः क्षेत्र शुद्ध गुरु वदेशाः ।  
धर्मकाय समन्तभद्र नामक प्रार्थना ।

शर्वा वदेशाः कुला शूद्रा शर्वा वदेशाः कुला ।  
तिकाल बुद्ध गुरु दिन्पीक्षेको प्रार्थना ।

शर्वा वदेशाः कुला गुरु शुद्धा ।  
प्रार्थना सर्वजिन मातिका ।

दर्शन शत्रु शूद्रा वदेशाः त्रिश वदेशाः वदेशाः क्षेत्र शर्वा वदेशाः  
ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

वदेशाः शर्वा ।  
मनोकामना पूर्तिको प्रार्थना ।

शर्वा वदेशाः वदेशाः क्षेत्र वदेशाः  
मार्गवाधा निवारण गर्ने प्रार्थना ।

शर्वा वदेशाः वदेशाः क्षेत्र शुद्धः  
कामना सहज सिद्ध गर्ने प्रार्थना ।



ॐ शुभं पश्चिमेण वक्त्रं गर्वं पूर्वं वक्ष वक्षणां श्वा ।

गुरु पञ्च संभवको सातहरी प्रार्थना ।



ग्याल्वाड कर्मपाद्मारा वाचन गरिएको ।

हुँ ओ कुकुर्मुख श्रीकृष्ण नूर बल्क्ष्मी  
हुँ, ओग्येन युल ग्यी नुब ज्याइ छाम ।  
उडियान शहरको पश्चिम उत्तर कोणमा,

पश्चास श्रद्धार्थ र्षी व्याघ्र  
पेमा गेसार दोइपोला ।  
पद्मा केशरको वृक्षमा,

य बल्क्ष्मी कर्केशा मी द्विष्टाशुष्मा वक्षेष्वा  
याठेन क्षोग्गी डोडुब्बो ।  
आश्चर्य जनक परम सिद्धि प्राप्त,

पश्चात्पूर्व गरिष्ठ विश्वासु शगसा  
पेमा ज्युइने रहेसुडाग ।  
पद्मासंभव नामले प्रस्वात भएको,

गुरु पद्म संभवको सातहरी प्रार्थना ।

---

१०८-५०४-४७३-४८८-४९६-४९८-४९९-४९०

खोर्दु खाडो मङ्गपोकोर ।

डाकिनी शिष्य परिवारले परिधि लाएको,

४८८-४८९-४९०-४९१-४९२-४९३-४९४-४९५

ख्येक्यी ज्येसु दागडुब् क्यी ।

म हजुरको अनुसरण गर्छु ।

४९६-४९७-४९८-४९९-४९०-४९१-४९२-४९३

ज्यीन ग्यी लोब्कीर श्येग्मुसोल ।

आशीर्वाद दिन यहाँ पाल्नुहोस् ।

४९४-४९५-४९६-४९७-४९८-४९९

गुरु पेमा सिद्धि हुँ ।



॥ शुभाशुभं गंगाय ददेवता वलुशस्यां ।

त्रिकाय प्रार्थना ।

अे अर्द्धं शूर्णा शूरा केवा शै दशै शै विना विना शृः  
एमाहो । टोडाल क्षोक्यी यिङ्क्यी रहीड़खाम्सु ।  
अहो । प्रपञ्चरहित धर्मधातु क्षेत्रमा,

केवा शै दशै शै विना विना शृः  
क्षोत्री दुसुम् क्यैगाग् मेपी डाइ  
धर्मता लिकालमै उत्पाद तथा निरोध भएको अवस्था,

हृष्टा ल्लृक हृष्टा शै शै केवा शै शृः  
ज्याडाल ल्हुन्जोग् देवा क्षेष्पोही कु ।  
कर्म विविक्त निराभोग सम्पन्न महासुख काय,

कृषा विना विना शै शै विना विना शृः  
नामखा रहीन्तु थुग् ज्ये क्षोग् री मे ।  
आकाशसमान निस्पक्ष करुणा भएका,

ଶ୍ରୀ ପାତ୍ରକଣ୍ଠ ଶ୍ରୀ ଶ୍ରୀ ପାତ୍ରକଣ୍ଠ ଶ୍ରୀ ପାତ୍ରକଣ୍ଠ

लामा क्षोक्यी कूला सोल्वा देब् ।

गुरु धर्मकायमा प्रार्थना गर्दछु,

ଓ' কুন' মক' দ্বুত' শুন' এ' শর্ম' এ' দ্বিষণঃ

उगर्येन पेमा ज्युडुने ला सोल्वा देब ।

ଓଡ଼ିଆନ ପଦ୍ମ ସମ୍ଭଵଲାଈ ପ୍ରାର୍ଥନା ଗର୍ଦୁ ।

ବନ୍ଦେହେତୁରୁଷାକୁଶିଲ୍ପାନ୍ତିକିନ୍ତୁମନ୍ତରାନ୍ତିକିନ୍ତୁ

देक्षेन लहून् ग्यी डुब्पी रहीड़खाम् सु ।

महासुख निराभोग सिद्ध क्षेत्रमा,

ଶ୍ରୀଶୁଦ୍ଧଶାସନମିତ୍ତପ୍ରକାଶକ୍ଷିତାବ୍ଲେସ୍

कुसुङ्ग थुगदाङ्ग योन्तेन् ठिन्ले क्यी ।

काय, वाक्, चित्त, गुण र कर्मको,

ཡේජේසාලුලුද් පද් පද් සංග්‍රහීතයි.

हेश्ये डादेन् देवार् श्येग्पी कु ।

पञ्चज्ञानयुक्त सूगतकाय,

ଶ୍ରୀମତୀ. ପ୍ରେସର୍ ଶ୍ରୀ କଣ୍ଠଚନ୍ଦ୍ର ମହାନ୍ତିରୁ

थुगज्येही ज्येडाग् नाठोग् सोसोर् तोन् ।

करुणाको अनेकौँ विशेषता दर्शाउनु हुने,

क्ष॒'पा'र्वेद्सा'र्वेद्वृ॑ष्टि॒शसा'सु॒'पा'षर्वेषा'स'दृ॒शसः  
लामा लोडच्यो जोग्कुला सोल्वा देब् ।  
गुरु सम्भोग कायलाई प्रार्थना गर्दछु,

अ॒ष्टु॒क'प॒क्ष'दृ॒श'षक्षा'पा'षर्वेषा'स'दृ॒शसः  
उग्येन पेमा ज्युइनेला सोल्वा देब् ।  
ओडियान पद्म सम्भवलाई प्रार्थना गर्दछु ।

क्ष॒'प॒दे॒द'प॒दे॒षा'हेक'न्ता'प॒दे॒विद्व॒शक्षा'सु॒ः  
मिज्ये ज्यीग्तेन दाग्पी श्वीडखाम् सु ।  
संहापति लोकको शुद्ध क्षेत्रमा,

क्षु॒शा'हे॒'ळे॒र्षा'द॒र्षे॒'प॒दे॒व॒क्ष॒'सु॒ः  
थुग्ज्ये क्षेत्र्यो डोवी दोन्ला ज्योन् ।  
महाकरुणाद्वारा जगतको कल्याणार्थ पाल्नुभई,

गा॒'पा'षा॒द्वृ॒श'षव्वा'गै॒ष'दृ॒श'र्व॒दृ॒शः  
गाइला गाइदुल थाब् क्यी डोदोन जे ।  
जो जसरी विनित हुन्छ त्यही उपायद्वारा जगत् हित गर्ने,

दृ॒श'दृ॒ष्ट'र्व॒दृ॒श'नु॒श'षशु॒ष्ट'गै॒ः  
देदाङ माज्योन् दाता दुसुम् ग्यी ।  
अतीत, अनागत र प्रत्युत्पन्न तीनै कालको,

क्ष॒'व्य॑श्व॒प्ति॑व्य॒दि॑श्व॒ला॑सर्व॒प्ति॑व्य॒दि॑व्य॒शः

लामा दुल्पी कुला सोल्वा देब् ।

गुरु सम्बोग कायलाई प्रार्थना गर्दछु,

अ॑क्षुक॑व्य॒द्व॒ला॑सर्व॒प्ति॑व्य॒दि॑व्य॒शः

उग्येन पेमा ज्युइने ला सोल्वा देब् ।

ओडियान पद्म सम्भवलाई प्रार्थना गर्दछु ।



॥ गर्वैव ददेष क्षेष्णु गुरु नवद वल्लभा ॥  
धर्मकाय समन्तभद्र नामक प्रार्थना ।

अे बहुं क्षेष्णु गुरु नवद वल्लभा ॥  
एमाहोः क्षोकु कुन स्हाड दुग्पा दोर्जे क्षाड ।  
अहो धर्मकाय समन्तभद्र छैटौं वज्रधर,

शैक्ष देव शेषा नर्तक वृग्नि त्रुष्णु  
तोन्या दोसेंम च्योम्देन शाक्याही ग्याल,  
शास्ता वज्रसत्व, भगवान शाक्यराज,

बर्षेन्द्र शंके दशा बेद दद शैक्ष रसा शवेषा ॥  
गोन्यो छेपाग्मे दाड च्येन रेस्हीग  
अमितायु नाथ र अवलोकेश्वर

ददेव शेद शक्ष दै वा गर्वैव न ददेषा ॥  
येर्मे पेमा देला सोल्वा देव ।  
अभिन्न पद्म उहाँलाई प्रार्थना गर्दछु ।

शुभी नदा क्षेत्र दक्ष दक्षसा शर्वेक है शर्वेन्द्रः  
कुही दाग्री ज्याम्पाल रियन्ये श्ये ।  
मञ्चुश्री यमन्तकको काय भएका,

गण्ड शी नदा क्षेत्र दक्ष दक्षलेन्द्रः  
सुझगी दाग्री वाङ्क्षेन हेरुक ।  
महेश्वर हयगृवका वाक भएका,

शुग्रा शुभी नदा क्षेत्र दक्ष दक्षरुगः  
थुग क्यी दाग्री याङ्दाग हेरुक ।  
विशुद्ध हेरुकको काय भएका,

शुरु शुभी नविक रुद्र शुभ शर्वेन्द्र दक्षसः  
गुरु हिंशीन नोरुला सोल्वा देब ।  
गुरु चिन्तामणीलाई प्रार्थना गर्हच्छु ।

र्वेक रुद्र श्रेष्ठ शर्वेक ले शर्वेन्द्र रुद्र शुभः  
योन्तेन स्तील्लोन क्षेक्षोग हेरुक ।  
गुण अभिभुत गरेका महा विशिष्ट हेरुक,

श्रेक श्रेष्ठ नदा क्षेत्र दक्ष है शर्वेक रुद्र शुभः  
ठिल्ले दाग्री दोर्जे श्होन्नुही कु ।  
लिलाका स्वामी वज्र कुमार,

धर्मकाय समन्तभद्र नामक प्रार्थना ।

ମୁଖ୍ୟମନ୍ତ୍ରାଦିକୁ ଶକ୍ତିଶାଖାକୁ ସୁଧାରଣା କରିବାରେ ଏହାର ପରିମାଣ ଅଧିକାରୀଙ୍କ ମଧ୍ୟ ବିଭିନ୍ନତା ଆବଶ୍ୟକ ହେଉଥିଲା ।

मामो खाडोही चोवो डोन्जोग ग्याल ।

## मात्रिका र डाकिनीहरूका प्रमुख अभिसमराज,

# དྲବ୍ୟାକ୍ରେତ୍ରଶ୍ଵରଶ୍ରୀଦିକ୍ଷାବ୍ସମ୍ପଦ

पाल्क्षेन ठोठेड़ चाल्ला सोल्वा देब ।

महा श्री कपाल मालालाई प्रार्थना गर्दछु ।

ଆଖିଦ୍ଵିଦ୍ସ. ଶୁଣୁଷବିତ୍ତିନଃ

ਕੁਝੀ ਧਿੜ-ਸ੍ਰਗ ਯੁਨੂਲ ਰਿਹਠੋਹੀ ਡਾੜ ।

कायधातुमा मायाजाल शान्त तथा क्रोधीको स्वाभाव भएका,

ଶୁଦ୍ଧିଶାନ୍ତିକାରୀ

सुड़गी दाढ़के यान्दाग च्यूञ्यी देन् ।

बाहु स्वाराङ्गले युक्त वाक भएका,

ଶ୍ରୀମଦ୍ଭଗବତପ୍ରକାଶନ ପରିଚୟ

थुग् क्यी गोड़पा स्हाड़थाल योड़ला ख्याब् ।

चित्त अभिप्राय अविच्छिन्न र सर्वव्याप्त भएका,

ସମ୍ବନ୍ଧରେ କାହିଁଏବୁ କାହିଁଏବୁ

खाडोही चोवो ज्येला सोल्वा देब् ।

ડાકિનીહરુકા પ્રમુખ સ્વામીલાઈ પ્રાર્થના ગર્દછુ ।

ଶ୍ରୀହଣ୍ଡବନାଥଙ୍କରାମାଶୁଦ୍ଧହଣ୍ଡବନାଥ

ਕੁਛਾਬ ਲੁਝਤੇਨ ਸੁਝਾਬ ਤੇਰ੍ਦ ਕੇ ।

काय प्रतिनिधिको भविष्यवाणी गरी, वाकको प्रतिनिधि निधिमा लुकाइ,

ଶ୍ରୀମଦ୍ଭଗବତ୍ ପାଠ୍ ପାଞ୍ଚମୀ

थुग क्यी गोड़पा लेच्येन् बुलाते ।

चित्त अभिप्राण भाग्यवान पुत्रलाई प्रदान गरेर,

ଏକେ' ଏହି' ବସ' ହେଲା' ଶତ' ଦୟନା' ଫିରା' ଏ' ନାଗିମା' ॥

चेवी रहाल्छेम बोबाड़ योड़ला रहाग ।

भोटका सारा शिष्यलाई कृपालु वचन दिनु हुने,

କିନ୍ତୁ ତରୁ ଶ୍ଵାସ ଦିଲୁ ଏବଂ ଶର୍ଷପାନ ଦିଲୁ

डिन्केन टुल्पी कुला सोल्वा देब् ।

कृपालु निर्माणकायलाई प्रार्थना गर्दछु ।

## ମାତ୍ରିକ ନବ ଦିନ ଶୁଭେତ୍ରିକା ହେଲା

काडीन डेन्नो गुरु रित्पोक्षे ।

हे गुरु पद्म संभव तपाईंको कृपा स्मरण गर्दछु,

ସ୍ତୁଗାଶ୍ୟ-ଦ୍ୱାରା କରିଲା ଏହାର ପରିମାଣ ଅଧିକ ହେବାର ପାଇଁ ଏହାର ପରିମାଣ ଅଧିକ ହେବାର ପାଇଁ

थुगदाम् रहाल् रहे गोड़पे स्फुड़दु सोल् ।

वाचाहरू याद गरी अनुग्रह गर्नुहोस् ।

मुश्चन्द्रं श्वर्णं वै देवेषं नवन् वा वक्षेषाः

दुडेन् दिला रेतो श्वेन माक्षी ।

यो कलियुगमा अरु कसैमा आशा छैन,

मुश्चन्द्रं वै देवेषं नवन् वा वक्षेषाः

थुगज्ज्ये स्थिग् श्यीग् उग्येन टुल्पी कु ।

हे ओडियानी निर्माण काय करुणाले हेर्नुहोस् ।

मश्चन्द्रं तुश्चन्द्रं वै देवेषं नवन् वा वक्षेषाः

थुचाल नुपे दुडेन योठुग दोग ।

विक्रम शक्तिद्वारा कलियुगको छलकपट र युद्ध निवर्त गर्नुहोस् ।

त्रिकंकेषाः वै देवेषं नवन् वा वक्षेषाः

ज्यिन्लाब द्वेरये वाङ्क्षेन् कुर्दु सोल म

महा ज्ञान अभिषेकको अधिष्ठान दिनुहोस् ।

क्षेषाः नवन् वै देवेषं नवन् वा वक्षेषाः

आम्दाङ तोग्पी चाल श्युग ग्येपा दाङ ।

अनुभुति र अवबोधको शक्ति बृद्धि हुनका साथै

वक्षेषाः नवन् वै देवेषं नवन् वा वक्षेषाः

तेन्डोर फेन्पी थुचाल राब्देन श्हीङ ।

शासन र सत्वलाई हित हुने बलले प्रयुक्त भई

ॐ शत्रैषा षट्सा कुसा दश्मा षट् वद्दन्दु षण्डिः  
ठेच्चीग् साइग्ये दुब्यार जेदुसोल् ।  
एकै जुनिमा बुद्धत्व प्राप्त गराउनु होस् ।



ଶ୍ରୀ ମହାପଦମିନ୍ଦ୍ରବନ୍ଧୁ'କୁ ଶଶୀଲାମ'ଶଦ୍ଧାକୁ  
ତ୍ରିକାଳ ବୃଦ୍ଧ ଗ୍ରଣ ରି଩୍ପୋକ୍ଷେକୋ ପ୍ରାର୍ଥନା ।

ੴ ਸਤਿਗੁਰ ਪ੍ਰਸਾਦਿ ਕੁਝ ਸੁਨੈ ਕੈਂਕੇ  
ਦੁਸੁਮ ਸਾਡਾ ਯੇ ਗੁਰ ਰਿਨ੍ਹੋਕੇ:  
ਤਿਕਾਲ ਬੁਦੂ ਗੁਰ ਰਿਨ੍ਹੋਕੇ,

ଦ୍ରୁଷ୍ଟିଶୂନ୍ୟାକାରମନ୍ଦିରରେ କଥାପଥା  
ତୋହୁବ କୁନ୍ଦାଗ ଦେବ କ୍ଷେତ୍ରୀହାବ:  
ସବେ ସିଦ୍ଧିକା ସ୍ଵାମୀ ମହାସୁଖପାଦ,

ବାର୍ଷିକ କୁନ୍ତଳ ଦୁଦୁଲ ଡାଗପୋ ଚାଲ:  
ସର୍ବ ବାଧା ନାଶ ଗରେ କ୍ରୋଧି ମାରଜିତଲାଈ,

शर्वात् न ददेषाश्च श्रुतिः श्रुतिः एकान्तु शर्वात्  
 सोल्वा देखो ज्यिन गयी लाब्तु सोलः  
 प्रार्थना गर्दछू, अधिष्ठान प्रदान गर्नुहोस ।

त्रिकाल बुद्ध गुरु रिन्पोछेको प्रार्थना ।



ॐ शर्ववत्तदवसानुभ्युक्त्वेषाम् ।

प्रार्थना सर्वजिन मात्रिका ।

ॐ तृष्णुर्गुरुश्चेषाम्पूर्वकेषाद्वैदेषागुरुवद्वक्तः ॥

ग्यालकुन कथेयुम क्षोयीड कुन् स्हाइ मो ।

सर्व जीनका जननी धर्मधातु समन्तभद्री,

द्वद्वदवसानुषेषामदेवा शठेषाम्बेषालेः ॥

बोबाइ क्योब्बी माच्चीग डिन्मोक्षे ।

भोटका शिष्यहरूको रक्षा गर्ने एकमात्र महाकृपालु माता,

द्वद्वदवसानुषेषामकेषाद्वैष्णवद्वदेषाम्बेः ॥

डोडुब क्षोग्योल देक्षेन खाडोही चो ।

उत्तम सिद्धि प्रदान गर्ने महासुख डाकिनीका प्रमूख,

घेषेषाम्बेः तृष्णवदवसानुषेषाम्बेः ॥

हेरये छोग्याल १२५ ला सोल्वा देब ।

हेरये छोग्यालको चरणमा प्रार्थना गर्दछु ।

श्रीकृष्णसद्विद्वन्द्विषद्विः  
क्षिनाङ्ग साइवी बाक्षे श्वीवा दाङ् ।  
बाह्य, अध्यात्म तथा गुह्य बाधा शान्त गरी,

श्रीकृष्णलेनकृष्णसद्विद्वन्द्विः  
लामी कुछे तेच्चार ज्यीन् गयी लोब् ।  
गुरुको आयु अटल रहन अधिष्ठान दिनुहोस् ।

कृष्णसद्विद्वन्द्विषद्वि�ः  
नेमुग्छोन्काल श्वीवार ज्यीन् गयी लोब् ।  
रोग, अनिकाल, शस्त्रको कल्प शान्त हुन अधिष्ठान दिनुहोस् ।

श्रीकृष्णसद्विद्वन्द्विषद्वि�ः  
ज्याफुर बोतोड श्वीवार ज्यीन् गयी लोब् ।  
श्राप, आरिस र दुष्ट मन्त्र शान्त पार्न अधिष्ठान दिनुहोस् ।

कृष्णसद्विद्वन्द्विषद्वि�ः  
छेपाल श्वीवार ज्यीन् गयी लोब् ।  
आयु, श्री र प्रज्ञा बृद्धि हुन अधिष्ठान दिनुहोस् ।

श्रीकृष्णसद्विद्वन्द्विषद्वि�ः  
साम्पा ल्हुन् गयी डुब्बार ज्यीन् गयी लोब् ।  
कामना सहजसिद्ध गर्न अधिष्ठान दिनुहोस् ।

महाद्वृत्सक्षमेद्विष्णु उद्दीप्त ।

पेमा ज्युइने ख्येकु च्चीडा दाइ ।

पद्म संभव तपाईंको काय जस्तो छ,

मर्त्त्यद्विष्णु केंद्रद्विष्टसक्षम ।

खोर्दाइ कुषे छेदाइ रहीइ खाम् दाइ ।

शिष्य आयु, भुवन तथा,

लिङ्गग्निकल्पकर्त्तव्यस्तु उद्दीप्त ।

ख्येक्यी छेन्क्षोग् स्हाइपो च्चीडावा ।

तपाईंको उत्तम अनि शुभ नाम जे जस्तो छ,

द्विष्टकर्त्तव्यस्तु रस्तार्थस्तुरस्तर्थ ।

देडा खोनार दाग्सोग् ग्युर्वार र्योग् ।

हामीहरूपनि त्यस्तै हुन सकौं ।

लिङ्गनर्थेद्विष्टसर्वव्यवहार ।

ख्येला तोच्चीइ सोल्वा ताब्धी थु ।

तपाईंको स्तूति गरी प्रार्थना गरेको बलले,

स्तुतिर्वेष्टनार्थस्तुरस्तर्थस्तुरस्तर्थ ।

दाग्सोग् गाइदु नेपी साक्षोग्सु ।

हामीहरू रहेको स्थान र दिशाहरूमा,

कृष्णर्कन्दुष्मांश्चर्क्षेत्रं वै न दद्यात् ।

नेदोन उल्फोड थाब्बो श्वीवा दाङ् ।

रोग, ग्रह, दरिद्रता, युद्ध तथा विवाद शान्त भई,

क्षेत्रं दद्य न श्रीमांश्चर्क्षेत्रं न वै दद्य न शर्मणः ।

क्षोदाङ् टार्यी फेल्वार जेदु सोल् ।

धर्म र शुभ मङ्गल बृद्धि गर्नु होस् ।



¶ ଦ୍ଵାରା ଶନିର କୁଳେ ପରିଷାର ହିନ୍ଦୁ ଏବଂ ପରିଷାର ହିନ୍ଦୁ  
ମହାଦେଶ କୁଳେ ପରିଷାର ହିନ୍ଦୁ ଏବଂ ପରିଷାର ହିନ୍ଦୁ ।

તારાકો ચિત્તનિધિ ગમભીર ગર્ભગાટ મણદળ અનુષ્ઠાન  
દુર્દી પુણ્ય સંભારસાર યહું રહેકો છ |

नमो गुरु आर्य ताराये ।

त्रिकालिक नायक पुत्रसहित, चित्तोत्पादको आश्चर्यजनक लिला भएकी,

मातारुपी तारालाई बन्दना गरी, क्रिया तथा चर्यातन्त्र अनुकूलको अभ्यास बताउछु ।

यि गम्भीर निधिहरु अति गम्भीर साधनासारको संग्रह भएकाले बिस्तारमा नयाहिने भएतापनि थोरै बिस्तार गरेर दैनिक अभ्यास गर्न दुई प्रकारले विभाजन गरिएको मध्येबाट पहिलो भट्टारिका ताराको तस्विर र मूर्ति आदि त्रिरत्नको आधार जे उपलब्ध छ त्यसको अगाडी सफा टेबल माथी दुईजल र पुजन सामाग्री, सेतो डल्लो, शुद्ध पानी, पुजा मण्डल, चढाउने गहुँ आदी जम्मा गरेर संभव भएसम्म सरसफाइको आचरणमा लागी पर्न पर्दछ । संभव नभएमा मास

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुर्घ पुण्य संभारसार यहाँ रहेको छ ।

---

तथा रक्सी सेवन नगरी बिहानीको प्रहरमा संसारबाट वैराग्य उत्पन्न गरी बोधिसत्त्वको सदासयले युक्त भई शरण गमनको पाठ वाचन गर्नुहोस् ।

७७। अनुवादीका क्षमता होने का लिए इस श्लोक का अनुवाद नहीं किया गया है।

दुन ग्यी नाम्खार ज्येचुन्मा डोन्सुम्दु १हुग्पार ग्युर ।

अगाडिको आकाशमा आर्यतारा साक्षात् विराजमान हुनुभयो ।

क्षें द्वौक्षक्षेंग गुक्षद्वौक्षहे नहुक्षक्ष ।

नमो, कोन्क्षोग कुन्डो ज्येचुन्मार ।

नमो, साक्षात् तिरल आर्य ताराप्रति,

नद्वा र्वेष्वाद्वौगुक्षन्नुवास्तुक्षै ।

दाग्सोग डोकुन क्याब्सु क्षी ।

म लगायत सबै प्राणीहरू शरणमा जान्छौं ।

शुद्धक्षेंक्षद्वौक्षेष्वास्तुक्षै ।

ज्याङ्क्षुव मोन्पी सेम् क्ये ने ।

प्रणिधि बोधिचित्त उत्पन्न गरेर,

व्वेष्वेद्वौक्षास्तुद्वौशास्तुक्षै । यक्षाशुग

स्थाब्मोही लाम्ला ज्युग्पार ग्यी ।

गम्भीर मार्गमा प्रवेश गर्दछु ।

तिन पल्ट

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---

कैशाशशाश्वी

पुण्यसंभार ।

हे नहुँद प्रश्नाशा श्वीश्वा न्ना ।

ज्येचुन फाग्मा डोल्मा दाङ ।

आर्य भट्टारिका तारा र

शुशश्वहुश्वश्वश्वश्वी ।

क्षोग च्यु दुसुम श्वर्पा यी ।

दश दिशा तथा त्रिकालमा विराजमान हुनु भएका,

कुशाश्वश्वश्वश्वश्वश्वा ।

ग्याल्वा सेच्ये थाम च्येला ।

जिनपुत्रसहित सबैलाई,

गुक्काश्वश्वश्वश्वश्वश्वी ।

कुन्ने दाङवे क्षाग्यीहो ।

अन्तर हृदयबाट सश्रद्धा वन्दना गर्दछु ।

बेर्त्तेश्वश्वश्वश्वश्वश्वी ।

मेतोग दुग्पो मार्म डी ।

पुष्प, धूप, आलोक, गन्ध,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुर्घ पुण्य संभारसार यहाँ रहेको छ ।

---

ब्रह्मवशर्वशक्षेत्रशर्वशा ।

१हाल्स्त्वे रोल्मो लासोग्पा ।

नैवेद्य र बाजा आदि,

दर्शनादर्शन्पीदगृह्णश्वशक्षाद्वशा ।

डोज्योर हिक्यी टुल्ने बुल ।

प्रत्यक्ष द्रव्य र मनद्वारा निर्माण गरी चढाउँछु,

दशशशक्षदेत्तेशशगृह्णशब्दशशुशर्वशा ।

फाग्मी छोग्नाम १हेसु सोल ।

आर्यगणहरूले ग्रहण गर्नुहोस् ।

र्वशशक्षेत्रशक्षाद्वश्वशा ।

थोग्मा मेने दाताही वार ।

अनादिदेखि अहिलेसम्म,

श्वेतशशक्षेत्रशक्षाद्वश्वशा ।

मिगे च्युदाङ्ग छाम्भे डा ।

दश अकुशलकर्म र पाँच असीम पापकर्म,

शेषशक्षेत्रशक्षेत्रशक्षाद्वश्वशर्वशा ।

सेम्नी जोन्मोड वाङ्ग्युर पी ।

चित्त क्लेशको वशमा परी गरिएका,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ଶ୍ରୀମଦ୍-ବିଷ୍ଣୁ-ପାତ୍ର-କର୍ମଚାରୀ ।

दिग्पा थाम् चे श्याग्पार ग्यी ।

सबै पापहरु देशना गर्दछ ।

जेन्थो राडङ्याल ज्याडक्खव सेम ।

श्रावक, प्रत्येकबुद्ध, बोधिसत्त्व,

ଶ୍ରୀମଦ୍ଭଗବତ

सोसो क्येवो लासोग्पे ।

पृथगजन आदिले,

କୁଳାଶାନ୍ତିକାରୀ ।

दसम गेवा च्यिसागपी ।

तिकालमा सञ्चय गरेका जति कुशल छन्,

ସର୍ବଦା କମଶ ଏହି ପଦଗାଁ ପଦଶ୍ଵର ।

## सोनाम लानी दाग हिराङ्ग

त्यसको पृष्ठलाई म अनुमोदन गर्दछु ।

ସମ୍ବନ୍ଧ କରିବାକୁ ପାଇଲା ଏହାର ଦେଖିବାରେ ତାଙ୍କୁ କିମ୍ବା କିମ୍ବା

सेम च्येन नाम क्यी साम्पा दाङ् ।

### सत्त्वहरूको विचार,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुर्घ पुण्य संभारसार यहाँ रहेको छ ।

---

क्षेत्री है शशि है शशि ।

लोयी ज्येऽग् ज्यितावार ।

विभिन्न मनसाय भएँ,

क्लेण्ट शुद्धेऽबेषा श्ची ।

क्षेक्षुड थुन्मोड थेगपा यी

महायान, हिनयान र साङ्गायानको,

क्लेण्ट शुद्धेऽबेषा श्ची ।

क्षोक्षी खोलो कोरु सोल ।

धर्मचक्र प्रवर्तन गर्नुहोस् ।

शर्वेन श्चै श्रीद ब्रह्मेन्दश श्च ।

खोर्वा ज्यीसी मातोड वार ।

जबसम्म संसार रित्तिदैन,

शुद्धेऽबेषा शशि है शशि ।

ज्याडेन मिदा थुग ज्येयी ।

तबसम्म निर्वाण नभई करुणाले,

शुश शशि शुश श्चै श्रुदश श्च ।

दुःखाल ग्याहोर ज्यिङ्वा यी ।

दुःखको सागरमा डुबेका,

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---

शेषसा॑ उद॑ कृष्णा॒ वा॑ शैवा॒ शु॑ शर्वा॒ ॥

सेम् च्येन् नाम्ला॑ स्थिर्सु॑ सोल् ।

सत्वहरूलाई॑ हेर्नुहोस् ।

वद्वा॑ शैवा॒ शर्वा॑ उद॑ कृष्णा॒ उ॑ वैश्वा॑ ॥

दाग्गी सोनाम च्यिसाग्पा॑ ।

मैले सञ्चय गरेको जाति पुण्यहरू छन्,

शेषसा॑ उद॑ शुद॑ शुद॑ शुद॑ शुद॑ ॥

थाम् च्यै ज्याङ्क्षुव ग्युर ग्युर ने॑ ।

सबै बोधि प्राप्तिको हेतु भएर,

रेद॑ शेष॑ शैव॑ शेषसा॑ उद॑ शैव॑ ॥

रिङ्पोर मिथोग डोवा यी॑ ।

म यथाशीघ्र प्राणीहरूको,

क्षेत्र॑ शैव॑ उद॑ शैव॑ उद॑ शैव॑ उद॑ शैव॑ ॥ लेण॑ शर्व॑

डेन्ची पाल्दु दाग ग्युर च्यिग् ।

उद्घारक बन्न सकूँ । भनि वाचन गर्नुहोस् ।

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुर्घ पुण्य संभारसार यहाँ रहेको छ ।

---

वक्त्वा श्रृङ्खला की

पूजा अधिष्ठान ।

ॐ एहु आश्चेन्द्रिये न व न व नुँ ता  
ओम् वत्र अमृतकुण्डली हनहन हुँ फट् ।

ॐ शूद्र शुद्रः एव शुद्रः शूद्र शुद्रः शुद्रः । लेषामां शुद्रः ।  
ओम् स्वभावशुद्र सर्वधर्म स्वभावशुद्रो हं ।

गवा शुश्रावे नर्गेश विदा ।

नेयुल पेमो कोपी शिहड ।

कमलले शुसोभित भुवन,

द्वैश्वर्य शुद्र शर्गेन्द्र श्रेद्धा ।

यिब्दाङ्ग्येनको छेमेपार ।

आकार र अनन्त अलंकार भएको,

शुद्र शुद्र शुद्र शुश्रावे ।

ल्हाजे तिङ्गजिन लेडुब्यी ।

दिव्य सामाग्री र समाधिबाट सिद्ध भएका,

वक्त्वा श्रृङ्खला की लृत्य श्रृङ्खला ।

क्षोजे साम्मी ख्याब्यार ग्युर ।

पूजा सामाग्री अचिन्त्य भएर जाओस् ।

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ॐ वत्र अर्धम् आः हैं । ॐ वत्र पाद्यम् आः हैं ।

ॐ नमः शूरेः शूराः स्तु अ॒म नमः कृष्णे शूराः स्तु  
ओम् वत्र पुष्टे आः हुं । ओम् वत्र धूपे आः हुं ।

ॐ वत्र आलोके आः हैं । ओम वत्र गन्धे आः हैं ।

ॐ वज्र नैवेद्य आः हुं । ॐ वज्र शब्द, आः हुं ।

ॐ वत्र स्फुरण खं ।

દેવસાંશ્ચા અનુદર્ગોત્ત્વાંક્ષેપાણ્ણીયાં તૃપાં અક્ષેત્રાસુયાં વૈ।  
યસપછી શુરૂમા પ્રિતલાઈડ પૂજાઅર્પણ ।

क्षेत्राश्च नुसा विद्येश्च कृत्या न शशं दद्यन्ते विश्वाशं उद्योगं विकृतं विकर्मा  
विष्वाशं विकृतं विकर्मा विकृतं विकर्मा विकृतं विकर्मा विकृतं विकर्मा  
क्षोणं च्यु दुर्हीही लामा ग्याल्वा सेदाङ्ग च्येपा थाम् च्ये दुन् ग्यी नाम्खार वज्र  
समाजः।

दश दिशा, चार कालका गुरु, जिन र पुत्रसहित सबै अगाडिको आकाशमा  
पाल्नुहोस् । वज्र समाजः ।

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ପ୍ରାଣୀମନୁଷ୍ୟରେ କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା

मालु सेम च्येन कुन ग्यी गोन ग्युर च्यिङ ।

सबै प्राणीहरूको नाथ हुनु भएका,

ସମ୍ବନ୍ଧ କୁଣ୍ଡଳ ପତଙ୍ଗ ପାଇଁ ଏହି ଉଦ୍‌ଦେଶ୍ୟ ମହାଦେଶୀର୍ଷୀଙ୍କ ଜ୍ଞାନିଙ୍କ ପାଇଁ

दूदे पुड़्ये मिस्हे ज्योम्जे ल्हा ।

मारवर्गका सेनासहित सबै नाश गर्नुहुने देव,

ଦୁଃଖଶାପାସନିକିରଣାପାତ୍ରାଦି ।

ડોનામ માલુ જ્યિશ્હીન ખ્યેન ગ્રૂપી ।

सारा वस्तुहरूको यथावत ज्ञान राख्नु हुने,

ସର୍ବପ୍ରକାଶନରେ ମହାତମୀଯ ମନୁଷ୍ୟଙ୍କ ଜୀବନରେ ଏହାକିମ୍ବାନ୍ଦିରେ ଅନୁଭବ ହେଲା ।

च्योम्देन् खोर्च्ये नेदिर श्येग्सुसोल् ।

भगवान् सपरिवार यस स्थानमा पालनुहोस् ।

पद्म कमाये स्त्रं ।

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ଘର୍-ଘଣ-ଘର୍-ଘର୍

सप्ताङ्ग पूजा:

ଶ୍ଵେତଶୁଦ୍ଧାକୁଣ୍ଡଳୀଷିଂହା ।

जिजे सुदाग् क्षोग् च्युही जिगतेना ।

दश दिशाका लोकमा जेजति भएका,

କୁଶ·ଶନୁକ·ଶର୍ଷେଶଶ·ଶକ୍ରି·ଘି·ଶୈଦ·ଶେ·ଗୁବା ।

दुसुम् श्येगपा मियी सेड़गे कुन् ।

तिकालगत सबै नरसिंहहरु,

ସଦଶ୍ୟାଶ୍ୱରାମ୍ବନିକାମନାମନିକାମନା ।

दागी मालु देदाग् थाम् च्येला ।

## म ति अशेष तथागत सबैलाई

ସୁଷ-ଦ୍ଵ-ଦୟ-ଫିଦ-ଦ୍ଵ-ଦୟ-ପ୍ରଶ-ଏଶ୍ଵିନ୍ ।

ଲୁଦାଇ ଡାଗ୍ୟି ଦାଇଁବେ କ୍ଷାଗ୍ୟିହୋ ।

तन, मन र वचनद्वारा प्रसन्नतापूर्वक वन्दना गर्दछु ।

ସତତଂ ଶର୍ଷକୁ ଦିଲ୍ଲିନି ପାଇଲା ଶର୍ଷକୁ ଦିଲ୍ଲିନି ପାଇଲା ।

स्हाइंपो च्योपी मोन्लाम् तोब्दाग्गी ।

भद्रचर्या प्रणिधानको बलले,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ଶ୍ରୀପାତ୍ରାନୁଷ୍ଠାନିକ ପରିବହଣ ମଧ୍ୟାମ୍ଭାଦ୍ୟ ପରିବହଣ ମଧ୍ୟାମ୍ଭାଦ୍ୟ ।

ग्याल्वा थाम् चे हिक्यी डोन्सुम्दु ।

सारा जिनहरु चित्तद्वारा प्रत्यक्ष रूपमा,

ବିଦ୍ୟାଶ୍ରୀକୁପାଶ୍ଚିଦଭୂଷଣମହାନ୍ତିଷ୍ଠିତଃ ।

रिहड़गी दूल ज्ये लुराब तुपायी ।

भूमिको धूलो समान शरीरले झुकेर,

ଶୁଣି ମୁଁ ଏହାରେ କୁଣ୍ଡଳିଙ୍ଗ ପାଇଁ ।

ग्याल्वा कुन्ला राब्तु क्षाग्छाल्लो ।

## समस्त जिनहरूलाई वन्दना गर्दछु

କୁଳାଶତିଷ୍ଠିତିନ୍ଦ୍ରକୁଳାଶତିନ୍ଦ୍ରସଂବନ୍ଧାକୁଳାଶା ।

दुल् चीग् तेड्ना दुल् ज्ये साइंग्ये नाम् ।

एक कणमा जति रहेका धूलो समान बुद्धहरू,

ସଦ୍ସାଂକୁଶାଶ୍ଵରାଶ୍ରୀଦୁଷ୍ଟବ୍ରତାଶ୍ଵରାଶ୍ରୀଦୁଷ୍ଟବ୍ରତା ।

साइंग्ये सेक्यी उना रहुण्या दाग् ।

बुद्ध पुत्रहरूको बीचमा विराजमान हुनु भएकाहरू,

ଦ୍ୟାନକ୍ଷେତ୍ରଶ୍ରୀଦ୍ୱିଦ୍ୱାରାମାସାଧ୍ୟଃ ।

## देतार क्षोक्यी यिङ्नाम् मालुपा ।

त्यसैगरी अशेष धर्मधातुहरू,

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---

शशा॑उद्गु॒ष्णा॑व॒द्वा॑गी॒श॒व॒द्व॒क्षा॑ ।

थाम् च्ये ग्याल्वा दागी गाइवार्मो ।

सबै जिनले भरिएको भावना गरि,

द्व॒द्वा॑व॒श्वशा॑व॒क्ष॑व॒द्गु॒ष्ण॑व॒क्षा॑ ।

देदागङ डागपा मिस्हे ग्याठोनाम् ।

वहाँहरूलाई प्रशंसा गरेको अक्षय समुद्रहरू,

द्व॒द्वा॑व॒गु॒ष्ण॑व॒क्ष॑व॒द्गु॒ष्ण॑व॒क्षा॑ ।

याइकी यान्लाग ग्याठोही डाकुन ग्यी ।

मिठो स्वरका अङ्ग र सागर रूपी शब्दले,

क्षु॒ष्ण॑व॒गु॒ष्ण॑व॒क्ष॑व॒द्गु॒ष्ण॑व॒क्षा॑ ।

ग्याल्वा कुन ग्यी योन्तेन राब ज्यो च्यिङ् ।

सारा जिनहरूका गुण वर्णन गरी,

व॒द्वा॑व॒श्वशा॑व॒क्ष॑व॒द्वा॑व॒क्षा॑ ।

देवार श्येपा थाम् च्ये दागीतो ।

म सबै सुगतहरूको स्तुति गर्दछु ।

व॒क्ष॑व॒द्वा॑व॒श्वशा॑व॒क्ष॑व॒द्वा॑ ।

मेतोग दाप्पा ठेड्वा दाप्पा दाड़ ।

उत्तम फूल, उत्तम माला र

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुर्घ पुण्य संभारसार यहाँ रहेको छ ।

---

शैश्वत कृपाश दद्वृष्टा शशुग्राम कङ्कण दद्वा ।

सिल्ल्येन् नाम्दाङ् ज्युग्पा दुग् क्षोग्दाङ् ।

दिव्य बाजा, विलेपन र उत्तम छत,

शश कङ्कण दद्वशुश क्षेत्र दद्वश पीशा ।

मार्मे क्षोग्दाङ् दुग्पो दाम्पायी ।

उत्तम दीप र उत्तम धूपले

कुश शनि दश कै कङ्कण दद्वशी ।

ग्याल्त्वा देदाग् लानी क्षोपाग्यी ।

ति जिनहरुलाई पूजा गर्दछु ।

व शश दश कै कङ्कण दद्वकङ्कण दद्वा ।

नास्हा दाम्पा नाम्दाङ् डिक्षोग्दाङ् ।

उत्तम वस्त्रहरू, उत्तम सुगन्ध र

तु शुद्ध दश दद्वशुद्ध दश दद्वा ।

क्षेमा फुर्मा रिराब ज्याम्पा दाङ् ।

चुर्ण पुटिका, सुमेरु पर्वत समान भरी

र्गेत दश दद्वश दश कै कङ्कण गुक शुशा ।

कोपा ख्येपार फाग्पी क्षोग् कुन ग्यी ।

व्यवस्थित उत्तम पूजा सामग्रीद्वारा

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ଶୁଣି ମନ୍ଦିରାଷ୍ଟରୀ ସଙ୍କଳନ ସମ୍ପଦୀ ।

ग्याल्वा देदाग् लानी क्षोपागर्या ।

ति जिनहरुको पूजा गर्दछ ।

ଶକ୍ତି-ଶାନ୍ତିକଷେତ୍ର-ପଦ୍ମ-ଶୁଣେ ।

क्षोपा गाङ्नाम् लामे ग्याक्षेवा ।

## अनुत्तर एवं वैपुल्य पूजाहरूद्वारा

ଦ୍ୱାରା କୁଣ୍ଡଳ ସମ୍ପଦ ତନ୍ଦୁଳୀ ଯଦୁମନ୍ତ୍ରୀ ।

देदाग ग्याल्वा थाम च्ये लायड मो ।

ती समस्त जिनहरूमा पनि भक्ति व्यक्त गर्दछ ।

ସତ୍ୟାକାଶରେ ପାଦମୁଖ ପାଦମୁଖ ପାଦମୁଖ ।

स्हाइपो च्योला देपी तोब्दाणी ।

## भद्रचर्यामा श्रद्धा गरेको बलले

ଶୁଣି ମାତ୍ରାନ୍ତରେ ପ୍ରକାଶ ଦିଲ୍ଲିଯିର ପରିଷଦ୍ ଏବଂ ସମ୍ମାନି ।

ग्याल्वा कन्ला क्षाग्छाल क्षोपाग्यी ।

सबै जिनहरूलाई ढोग गरी पूजा गर्दछ ।

ସର୍ବଦା ହଣାଶି କେ ଶୁଦ୍ଧ ଏହି ଶୁଣା ଦନ୍ତ ଶିଶୁ କୈ ।

दोक्षाग रहेदाङ तिमुग वाङ्गीनी ।

## राग, रिस र मोहको वशमा परेर

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुर्घ पुण्य संभारसार यहाँ रहेको छ ।

---

शृणु नन्दना नन्दने नविन पीद श्रीनगर ।

लुदाइ डाँदाइ देखिहन हिक्यी क्याइ ।

शरीर, वचन त्यसै गरी चित्तले पनि

श्रीनगर नन्दना नविन पीद श्रीनगर ।

दिग्पा दाणी गिपा च्यिक्षीपा ।

मैले जति पनि गरेको पापहरू छन्,

नन्दना शब्दना ठन्दना नविन पीद श्रीनगर ।

देदाग थाम च्यो दाणी सोसोर श्याग ।

ती सबैलाई म देशना गर्दछु ।

कुण्डल नन्दना नन्दने नविन पीद श्रीनगर ।

क्षोग च्युही ग्याल्वा कुन्दाइ साइग्येसे ।

दश दिशाका समस्त जिन र बुद्ध पुत्र,

नन्दना कृष्ण नन्दने नविन पीद श्रीनगर ।

राइग्याल नाम्दाइ लोब्दाइ मिलोब्दाइ ।

प्रत्येक बुद्धहरू, शैक्ष, अशैक्ष तथा

दर्शन नन्दना नन्दने नविन पीद श्रीनगर ।

डोवा कुन ग्यी सोनाम गाइला याइ ।

सबै प्राणीको जुनै पनि पुण्यप्रति,

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---

देवदा॒ग् गु॒रु॑ श्री॒ हे॒श् शु॑ नदा॒ पि॑ न्दा॒ ।

देवदा॒ग् कु॒न् ग्यी॑ ज्येसु॑ दाग्यीराङ् ।  
ती॑ सबैको॑ म अनुमोदन गर्दछु॑ ।

गा॒ नदा॒ कृ॒श्ना॒ शु॒रु॑ नदा॒ पि॑ न्दा॒ ।

गा॒ इनाम्॑ क्षोग् च्युही॑ ज्यितेन॑ डोन्मा॑ नाम्॑ ।  
जो॑ दशै॑ दिशाका॑ लोक प्रदीपहरू,

हु॒ नदा॒ कृ॒श्ना॒ शु॒रु॑ नदा॒ कृ॒श्ना॑ नदा॒ न्दा॒ ।

ज्याइ॒ क्षुब् रिम्पार साइ॒ ये॑ मा॑ क्षाञ्जे॑ ।  
बोधिक्रममा अराग बुद्धत्व प्राप्त गरेका,

वर्ण॑ नदा॒ न्दा॒ नदा॒ नदा॒ नदा॒ नदा॒ ।

गोन्यो॑ देवदा॒ग् दाग्यी॑ थाम् च्येला॑ ।  
म ती॑ समस्त नाथहरूलाई॑,

वर्ण॑ नदा॒ न्दा॒ नदा॒ नदा॒ नदा॒ नदा॒ ।

खोलो॑ लाना॑ मेपार कोर्वार॑ कुल॑ ।  
अनुत्तर धर्मचक्र प्रवर्तन गर्न अध्येषणा गर्दछु॑ ।

शु॑ नदा॒ नदा॒ नदा॒ नदा॒ नदा॒ नदा॒ ।

आडेन॑ दातोन॑ गाइ॒ श्वे॑ देवदा॒ ग्ला॑ ।  
निर्वाण प्राप्त गर्न चाहनेहरूलाई॑,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुर्घ पुण्य संभारसार यहाँ रहेको छ ।

---

द्वर्षे न गुरु न शक्वैद न दे न दै न द्वै ।

डोवा कुन्ला फेन रहीङ देवी क्षिर ।

सबै प्राणीको हित र सुखको निम्नि,

न न न न न न न न न न न न न न ।

काल्पा रिहिङ गी दुल ज्ये रहगपार याङ ।

भूमिका धुलोको कण समान कल्पमा रहनका लागि पनि,

न न न न न न न न न न न न न ।

दाग्गी थाल्मो राब्ज्यार सोल्वाग्यी ।

म प्राञ्जलीवद्ध भएर प्रार्थना गर्छु ।

शुश रक्ष न न न न न न न न न ।

क्षाण्ठाल वादाङ क्षोच्चिङ र्यागपादाङ ।

ढोग, पूजा, पाप देशना तथा,

हे न न न न न न न न न न ।

ज्येसु हिराङ कुल रहीङ सोल्वायी ।

अनुमोदन, धर्मचक्र प्रवर्तन गर्न अध्येषणा र अनुरोध गरेर,

न न न न न न न न न न ।

गेवा च्युइस्हे दाग्गी च्यिसाग्पा ।

मैले जाति पुण्य सञ्चय गरेको छु,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

शशसा॑ उद्द॒ नद्दा॑ शी॒ श॒ गुर्द॒ कृष्ण॒ श्री॒ र॒ न भ॒ द्वे॑ ।  
 थाम॑ च्ये॑ दाण्णी॑ ज्याङ्क्षुब॑ क्षिर॑ डोहो॑ ।  
 ती॑ सबै॑ बोधिको॑ निम्ति॑ परिणामना॑ गर्दछु॑ ।

ଓঁ শুঃ শুঃ  
আম্ আঃ ত্বঃ ।

ବନ୍ଦା·ବନ୍ଦା·ଶକ୍ତିରୁଷା·ଶେଷରୁଷା·ତକ୍ତିଶୈଃ  
ଦାଗଦାଙ୍କ ଥାଏ ସେମ୍ ଚ୍ୟେନ ଗ୍ୟୀ ।  
ମ ର ଅନନ୍ତ ସତକୋ,

શ્રીમ-નવી-રે-સાહે-જ્ઞાન-સભાઃ  
લિડશ્વરી રિરાબ જિદાર ચ્યે ।  
ચાર દ્વીપ, સુમેર પર્વત, ચન્દ્ર-સર્યસહિત,

झूँकीदेवर्दसा झूँदून नशक श्री त्रिविल  
लहामीही लोडच्यो साम्मी ख्याब ।  
देव मनष्यका अचिन्त्य सम्पत्तिहरू,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुर्घ पुण्य संभारसार यहाँ रहेको छ ।

---

गुरु॑ नवद॑ बङ्के॒ न॑ र॒ श्वे॒ न॑ शुद॑ ले॒  
कुन॑ स्हाइ॑ क्षोपी॒ टिन्फुइ॑ क्षे॑ ।  
समन्तभद्रको महापूजा मेघको रूपमा,

शु॒ क॑ ब॑ द॒ क्षु॑ न॑ श्वे॒ न॑ शु॑ ने॒  
युन्मी॑ क्षेपार॑ दुल॑ ज्येते॑ ।  
अविच्छिन्न॑ निर्माण॑ गरेर,

दर्गे॑ बङ्के॒ न॑ र॒ श्वे॒ न॑ शु॑ ने॒  
कोन्कोग॑ रिन्क्षेन॑ चावा॑ सुम॑ ।  
तिरत॑ र तिमूल॑,

लै॒ न॑ शु॑ र॒ श्वे॑ न॑ शु॑ बङ्के॒ न॑  
क्षोसुइ॑ नोर्हा॑ ग्याठो॑ ला॑ ।  
धर्मपाल॑ र धनदेव॑ सागरलाई॑,

गुरु॑ नव॑ हशा॑ दु॑ द्वुश॑ न॑ न॑ शु॑  
गुपे॑ ताग॑ तु बुल्वार॑ ग्यी॑ ।  
श्रद्धापूर्वक॑ सदा॑ अर्पण॑ गर्दछु॑ ।

नर्स॑ बङ्के॒ न॑ लै॒ न॑ लै॒ न॑ न॑  
सोनाम॑ छोग्क्षेन॑ राब्जोग्ने॑ ।  
महापूण्य॑ संभार॑ परिपूर्ण॑ गर्दै॑,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

## યેવી સાંઘર્ષણીયતા

## हेरये नाङ्वा ग्येपार श्योग ।

ज्ञानको आभास वृद्धि भएर जाओस् ।

ଅଁ·ଶୁନ୍ଦେ·ଭାବୀ·କୁ·ଶତ·ରୂପାହୁ·ପ୍ରମାଣିତଃମୁଣ୍ଡିଲୁଙ୍ଗିତଃ ବେଶ·ଅଭ୍ୟାସ·ଶୁଦ୍ଧି

ओम् गुरु देव डाकिनी सर्वरत्न मण्डल पूजा मेघ आः हुँ । भनी मण्डल अर्पण गर्नुहोस् ।

ର୍ହେଂ ଶଦ୍ଧା କୁଶ ହେଣ ଦନ୍ତ ଦନ୍ତ ଦନ୍ତ

नमोः साङ्ग्ये क्षोदाङ् गेदन दाङ् ।

नमोः बूद्ध, धर्म, संघ तथा

藏文大藏经

लामा हिदाम् खाडो दाड़ ।

गुरु, देव, डाकिनी र

କେନ୍ଦ୍ରୀୟ ପାତ୍ରମାନଙ୍କ ପରିଚୟ

ਕ੍ਰਿਸ਼ਨ ਨੋਲਹਾ ਤੇਰ ਗਈ ਦਾਗ ।

धर्मपाल, धनदेव र निधिपति,

ଯେଣେଷାତିଶୀଳ୍ମର୍ମସଂ

हेर्ये च्यागी डोवोले ।

एकल ज्ञानको स्वभावबाट,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ੴ ਸਤਿਗੁਰ ਪ੍ਰਸਾਦਿ ਰਿਵਾਇਆਂ ਅਨਿਰੋਧ ਸ਼ਬਦ  
ਰਾਝ ਰਹੀਨ ਮਾਗਾਣ ਚਿਹਰ ਧਾਇ ਤੋਨ।  
ਅਨਿਰੋਧ ਸ਼ਬਦ ਜੇ ਪਨਿ ਦੇਖਾਉਣੁਹੁਨੈ,

शुग्रा हैं श्रीकृष्ण के लोक  
थुग ज्ये ठिन्ले मेपो क्षे ।  
आश्वर्य जनक करुणाको लिला,

तर्षी-गुवंश्चैव दद्वचेत् शुर्व-सः  
डोकुन् क्याब्दाड गोन ग्युर पा ।  
सारा प्राणीको शरण्य एवं नाथ हनु भएका,

क्षुषा'ऽक्षम्य'श्वीद्'कर्षा'श्वेतसा'सु'प्रक्लेः  
क्षाग्छाल् ज्यीडने क्याब्सुक्षी ।  
वन्दना गरी हृदयदेखि शरणमा जान्दु ।

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---

८८३·८८४·कृष्णसा·शोक्षा·उक्त्वा·कृष्णः

दागदाङ थाये सेमच्येन् नाम् ।

म लगायत अनन्त प्राणीहरू,

८८५·८८६·कृष्णसा·हेश·क्षमा·पर्वत्सर्वेषाः

तागतु थुग ज्ये क्याङ्जे सोल् ।

सदा करुणाले रक्षा गरिदिनुहोस् ।

८८७·८८८·कृष्णसा·विश्वामित्रः

नेदाङ नोपा रिहवा दाङ् ।

रोग तथा हानी शान्त भई,

८८९·८९०·कृष्णसा·दक्षेश्वरः

छेदाङ सोनाम् फेल्वा दाङ् ।

आयु र पुण्य वृद्धि भएर,

८९१·८९२·कृष्णसा·वासुदा·गुरुः

साम्पी दोनाम् मालु कुन् ।

अशेष मनोकामनाहरू सबै,

८९३·८९४·कृष्णसा·शृङ्गीश्वरः

क्षीरहीन डुब्यार ज्यीन् ग्यी लोव् ।

धर्म अनुसार सिद्ध हुने अधिष्ठान दिनुहोस् ।

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---

वैष्णवदर्शक दर्शकाला  
देवका देवता है शुभ कामकांड  
शुभ कामकांड शुभ विद्वान्  
दर्शक दर्शक

मनी कामना पूरा हुने प्रार्थना गर्नुहोस् । त्यसपछि आर्य तारालाई तीन पटक विशेष पूजा  
चढाउँदै स्तुति तन्त्र पाठ वाचन गर्नुपर्छ ।

स्वर्णक्षेत्र दर्शक दर्शक

राङ्गी केचीग डेन्जोगसु ।  
क्षणभर स्मरण गर्दा स्वयं,

है शुभ कामकाम दर्शक दर्शक

ज्येचुन फाग्मी कुर साल्वी ।  
भट्टारिका आर्य ताराको रूपमा प्रकट भई,

शुभ गर्दा दर्शक दर्शक

थुग्कार दातेइ ताँ ज्याडगु ।  
चित्तको चन्द्रमाथि हरियो ताँ,

देवता दर्शक दर्शक दर्शक

देले होस्हेर पाग्ये ठो ।  
त्यसबाट अचिन्त्य रश्मि प्रकट भई,

दर्शक दर्शक दर्शक दर्शक

फाग्मा नाम्हुल जेचीग दाङ ।  
आर्यताराको एक्साईस निर्माणकाय र

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---

दर्गका॑ कङ्कणा॒ क्षु॑ कङ्किते॒ शैवा॑ दर्शका॒ नः॑

कोन्कोग् ग्याठोही टिन्ठोवा ।

लिरलसागरको मेघ प्रकट भएर,

शुद्धका॑ शैवा॑ क्षु॑ बाष्पा॑ शूद्धका॑ दशा॑ शूद्धः॑

दुन् ग्यी नामखार च्येन्डाइ ग्युर ।

अगाडिको आकाशमा आमन्त्रण गर्दछु ।

द्वै॑ शै॒ शै॒ दै॒ दै॒ गा॒ गा॒ शै॒ शै॒ दै॒ दै॒ नः॑

त त्येमे होसाल क्षोकुही यिइ ।

त अनुत्पाद प्रभास्वर धर्मकायको धातुबाट,

दशा॑ दै॒ दै॒ दशा॑ दै॒ दै॒ दै॒ दै॒ दै॒ शूद्धः॑

गाग्मे फाग्मी हेश्ये कुर ।

अनिरोध आर्यमाताको ज्ञानकायमा,

गा॑ दृश्या॑ शू॑ दृश्या॑ न॑ न॑ न॑ न॑ न॑

गाइदुल ग्युठूल डावार श्यार ।

जसरी विनित हुन्छ त्यस्तै मायाजालको रूपमा उदाएकी,

लूँ॑ न॑ न॑ न॑ न॑ न॑ न॑ न॑ न॑

छुश्येण् आर्य तारे जा ।

आर्य तारामाता हजुर आगमन हुनुहोस् ।

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ସଦ୍ବାନ୍ଦିତକୁଣ୍ଡଳୀରେ ପାଦମୁଖରେ ପାଦମୁଖରେ ପାଦମୁଖରେ

दागदाङ डोला थुग् ज्येही क्षिर् ।

म लगायतका प्राणीहरूलाई कृपा गर्न,

ଶ୍ରୀକୃଷ୍ଣାସୁଧାର୍ମୀ ।

ਜਿਗਧੀ ਜੁਠਲ ਥੁਧੀਨੀ ।

तपाईंको ४८ दिवले,

ଶ୍ରୀକୃତିବାବୁଙ୍କାଳେ ପାଦମଣିରେ ପାଦମଣିରେ

ज्यीसी क्षोपा दाग्यीपा ।

जबसम्म मैले पूजा गर्दछु,

ଦ୍ୱାରା ପରିଚୟ କରିବାକୁ ପାଇଲା ।

देसि च्योम्देन् रहुग्सु सोल ।

तबसम्म भगवान् विराजमान भईदिनुहोस् ।

ଶକ୍ତିଗମ୍ବୁଦ୍ଧଶ୍ରୀ

पद्म कमलाये स्त्वं।

## ༄༅ དྱନ୍ସ གྲୁସ གྲୁସ གྲୁସ གྲୁସ གྲୁସ གྲୁସ

ओम् डोज्योर् हिले ज्युडळवा यी ।

ॐ प्रत्यक्ष तथा मनद्वारा निर्मित,

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---

गुरु नृशंको शिरोमणि

कुन्तु स्हाङ्गोही क्षोटिन् ग्यी ।

समन्त भद्रको पूजा मेघले,

क्षेत्र नैदसा शुशा शदा शगदा शुशा तुः

क्षोयीङ् ग्येपार काइज्ये ते ।

धर्मधातु वृहतरूपमा भरेर,

दशशश ब्रह्म शश ब्रह्म शश ब्रह्म शश ब्रह्म

फाग्मा डोलमा खोर च्यो क्षो ।

आर्यतारा सपरिवारलाई पूजा गर्दछु ।

ॐ खूङ्कु नृ रे श श रे खू र नहु अकु श रे खूङ्कु श नूः

ओम् आर्यतारे सपरिवार वज्र अर्धम् प्रतिच्छ स्वाहा ।

ॐ खूङ्कु नृ रे श श रे खू र नहु श रे खूङ्कु श नूः

ओम् आर्यतारे सपरिवार वज्र पाद्यम् प्रतिच्छ स्वाहा ।

ॐ खूङ्कु नृ रे श श रे खू र नहु श रे खूङ्कु श नूः

ओम् आर्यतारे सपरिवार वज्र पुष्पे प्रतिच्छ स्वाहा ।

ॐ खूङ्कु नृ रे श श रे खू र नहु श रे खूङ्कु श नूः

ओम् आर्यतारे सपरिवार वज्र धूपे प्रतिच्छ स्वाहा ।

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुर्घ पुण्य संभारसार यहाँ रहेको छ ।

---

ॐ शूक्र तूर्णे शश र्वै भूर नक्ष श्वर्गे श त्रौक्ष शूरः  
ओम् आर्यतारे सपरिवार वज्र आलोके प्रतिच्छ स्वाहा ।

ॐ शूक्र तूर्णे शश र्वै भूर नक्ष श्वर्गे श त्रौक्ष शूरः  
ओम् आर्यतारे सपरिवार वज्र गन्धे प्रतिच्छ स्वाहा ।

ॐ शूक्र तूर्णे शश र्वै भूर नक्ष वैश्वित्र श त्रौक्ष शूरः  
ओम् आर्यतारे सपरिवार वज्र नैवेद्य प्रतिच्छ स्वाहा ।

ॐ शूक्र तूर्णे शश र्वै भूर नक्ष पूर्ण श त्रौक्ष शूरः  
ओम् आर्यतारे सपरिवार वज्र शब्द प्रतिच्छ स्वाहा ।

वेष्मृत इद शैद शक्ति द पूर्ण दशुपा  
भनी आमन्त्रण गरी पूजा अर्पण गर्नुपर्छ ।

ॐ शूरु शूरु शैद शैद शैद शैद शैद शैद  
खाम्सुम नोच्यु पाल ज्योर दाढ ।  
लिधातु, भाजन-रस, श्रीसम्पत्ति तथा

दश शुश शैद शैद शैद शैद शैद शैद  
दाग्लु लोडच्यो गेषोग कुन ।  
मेरो शरीर, सम्पत्ति साथै कुशलकर्म सबै,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ସୁନ୍ଦରୀ ପଦମା ଶିଖ କମାଳ ଏ ଦୁଃଖ

थुग् ज्येही दाग़जी नाम्ला बुल् ।

करुणामय तपाईंहरुलाई चढाउँछ,

ମର୍ବିଶ·ରୁଷ·ପ୍ରିତି·ଶ୍ରିଲିଙ୍ଗିନୀ·ମହାଦୂର୍ଗା·ଶର୍ଣ୍ଣାତ୍ମିକା

॥ शहने जिन् गयी लाब्तु सोल् ॥

ग्रहण गरेर अधिष्ठान दिनुहोस् ।

ॐ सर्वतथागत रत्न मण्डल पूजा हो ।

## भनी विशेष मण्डल अर्पण गरी

བོད་ཀྱང

स्तुति राजाको २१ वन्दना २ पटक वाचन गर्नुहोस् ।



भोट भाषामा ग्याल्वाङ् कर्मपाद्वारा गरिएको वाचन ।

ଅଁ·ହେ·ଏତୁବ·ମ·ଦସଶାସ·ମ·ଶ୍ରୀପ·ମ·ଦୟାସ·ଦୁଷ·ଦକ୍ଷ·ପ୍ରୀ

ओम् ज्येचुन्मा फाग्मा डोल्माला क्षाग्छाल्लो ।

ॐ आर्य भद्रारिका तारालाई वन्दना गर्दछु ।

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---



हेरुवर्षुक्त्रात्क्षणाश्वाङ्गेत्प्राप्त्वैर्मा  
आर्य मद्वारिका तारालाई वन्दना ।

शुश्राक्ष्यद्वैरुद्गुर्द्वाद्वद्वैर्मा ।  
क्षाण्ठाल डोल्मा ज्युर्मा पामो ।  
प्रणाम गर्दछु शीघ्र कार्यकारी वीरगङ्गना तारा,

जुह्वर्प्तीद्वैराश्वाश्वसेत्प्राप्त्वैर्मा ।  
तुत्ताराही ज्यीग्पा सेत्पा ।  
तुत्तारद्वारा भय अन्त गर्ने,

जुर्मेर्क्तुगुर्खैर्क्तिर्क्तैर्खैर्मा ।  
तुरे दोन्कुन ज्यीन्पी डोल्मा ।  
तुरेद्वारा सर्वार्थ प्रदान गर्ने तारा,

स्त्रौर्क्तीर्गोर्क्तिर्ष्वाद्वर्क्तैर्मा ।  
स्वारा हिंगे ख्योला दुदो ।  
स्वाहा अक्षरले तपाईलाई वन्दना गर्दछु ।

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---



श्वेता ब्रूद्धा दद्याद्य श्वेता ब्रौद्धा  
तुरवीर तारालाई वन्दना ।

शुशाद्य श्वेता ब्रूद्धा दद्याद्य  
क्षाग्छाल डोल्मा ज्युर्मा पामो ।  
प्रणाम गर्दछु शीघ्र कार्यकारी वीरङ्गना तारा,

शुक्रैश्च उद्देश्य दद्याद्य  
च्येन्नी केच्चीग लोगदाङ डामा ।  
बिजुली झै आँखा भएकी,

दद्याद्य हेक गशुश बर्देक लु श्वेता ब्रूद्धा ।  
जियतेन सुम्पान क्षुकये श्वाल ग्यी ।  
लिलोकनाथको कमलरूपी मुखमण्डलबाट,

षोश्द दुष्ट नाश वै ब्रूद्धा ।  
गेसार ज्येवा लेनी ज्युइमा ।  
करोडौं केसर फूलबाट उत्पन्न भएकी,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुर्घ पुण्य संभारसार यहाँ रहेको छ ।

---



श्वेता द्वितीय लक्ष्मी वर्ष  
तारा सरस्वतिलाई वन्दना ।

शुश्रावस्त्रै श्वेता गर्वे श्वेता गुरु ।  
क्षाण्ठाल तोन्काही दावा कुन्तु ।  
शरद ऋतुको चन्द्रझौं खुलेकीलाई सदा प्रणाम गर्दछु,

षट् श षट् षट् षट् षट् षट् षट् ।  
गाइवा ग्यानी चेपी श्वालमा ।  
सयौं गंगाझौं मुखमण्डल भएकी,

श्वेता श्वेता श्वेता श्वेता श्वेता श्वेता ।  
कार्मा तोइठाग छोपा नाम्की ।  
हजारैं तारापुञ्जहरूले,

स्वानुष्ठुनुष्ठुनुष्ठुनुष्ठुनुष्ठुनुष्ठु ।  
राब्तु क्षेवी होराब बार्मा ।  
प्रकाशित रश्मि प्रज्वलित भएकी,

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---



झैपा'श'शर्वेद'वदश'बक्षण'यन्द्रिप'व'बौ  
तारा पूण्योत्तामदालाइवन्दना ।

तुश'द्वङ्ग'श'शर्वेद'झै'क्ष'क्षुश'ग्नि ।  
क्षाग्छाल् सेड्डो क्षुने क्येक्यी ।  
प्रणाम नील-स्वर्ण जल कमलबाट उत्पन्न भएकी,

तुश'द्वङ्ग'क्ष'क्षुश'शर्वेद'न्द्रुक्ष'ग्नि ।  
पेमे क्षाग्नी नाम्पार ग्येन्मा ।  
कमलद्वारा करकमल अलंकृत गरेकी,

तुश'द्वङ्ग'क्ष'क्षुश'शर्वेद'न्द्रुक्ष'ग्नि ।  
जियन्या चोन्दु काथुव शिवा ।  
दान, वीर्य, तप, शान्त,

तुश'द्वङ्ग'क्ष'क्षुश'शर्वेद'न्द्रुक्ष'ग्नि ।  
स्होपा साम्नेन् च्योयुल जिमा ।  
क्षान्ति, ध्यान आदि दृष्टि-गोचर भएकी,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुर्घ पुण्य संभारसार यहाँ रहेको छ ।

---



श्वेता'शारुण्याशर्हद्वक्षाकृत्याकृद्वै  
तारा उष्णिश विजयलाई वन्दना ।

कृष्णाद्वक्षन्देश्विक्षेषासाशदेशाङ्गार्हार्हां ।

क्षाग्छाल देश्विन श्येग्पी चुग्तोर ।

प्रणाम गर्दछ तथागतको उष्णीषलाई,

शशद्वप्त्यश्वक्षाशर्हकृत्याशर्हाश्वैद्वा ।

थाये नाम्पार ग्याल्वा च्योमा ।

अनन्त दिग्विजयको चर्या गर्नुहुने तपाईं,

शाशुशाशर्हश्वक्षेषाश्वेक्षेषाशदेशी ।

मालु फारोल क्षिन्पा थोब्बी ।

सारा पारमितामा पारंगत भएकी,

कृत्याशदेशश्वश्वेषाश्वेक्षेषाश्वैद्वा ।

ग्याल्वी सेक्यी श्यिन्तु तेन्मा ।

जिनपुलको अति आराध्य हुनु भएकी,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।



ଶ୍ରୀପାତ୍ରେଣଶ୍ରେଦ୍ଧପାତ୍ରମ୍ଭ  
ତାରା କୁରୁକୁଳଲାଈ ବନ୍ଦନା ।

क्षाग्छाल् तुत्तार हुँ हिंगे ।  
तुत्ता र हुँ अक्षरले,


ବ୍ୟକ୍ତିଗତ ପ୍ରକାଶକାରୀଙ୍କ ମଧ୍ୟ ଏହା ଅନୁଷ୍ଠାନିକ ରୂପରେ ଉପରେ  
ଦୋଦାଡ କ୍ଷୋଗଦାଡ ନାମଖା ଗାଡ଼ ମା ।  
କାମଲୋକ ଲଗାୟତ ଦୁଶୈ ଦିଶା ତଥା ଆକାଶ ଭରେକି,

କହିଲା ହେବା ନୁହିଲା ଶ୍ରୀ କନନା ଶ୍ରୀଶା ଶକ୍ତି ।  
ଜିଯିଗତେନ ଦୁନ୍ୟୋ ଶହାବ କଥି ନେତ୍ରେ ।  
ସାତ ଲୋକଲାଈ ପାଉଲେ ଥିଲ୍ଲା ଭର୍ମି,

लुपा मेपार गुणपार नुमा ।  
सबैलाई आकर्षित गर्न सक्ने देवी,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुर्घ पुण्य संभारसार यहाँ रहेको छ ।

---



श्वेतपात्रदेविशाल्मुखकेवर्णाकर्णे  
तारा महा भैरवलाई वन्दना ।

तुषांक्षेप्त्वा नक्तुं शैवं क्षुपं क्षुपांशा ।

क्षाग्छालं ग्याज्जिनं मेल्हा छाङ्पा ।

प्रणाम गर्दछु इन्द्र, अग्निदेव, ब्रह्म,

क्षुद्रं क्षुपं क्षुपेशां नक्तुं तुषां क्षुपेशा ।

लुङ्लहा नाठोग् वाङ्क्षुग क्षोमा ।

वायुदेव लगायत अनेकौं ईश्वरद्वारा पूजित,

त्वक्तुं रेत्त्वा नक्तुं त्वं क्षुपेशां नक्तुं ।

ज्युङ्पो रोलाङ्ग डिस्हा नाम्दाङ ।

भूत, बेताल, गन्धर्वहरू,

क्षुपेशां शैवं क्षुपेशां शैवं क्षुपेशां नक्तुं ।

नोज्जिन छोग्कथी दुन्ने तोमा ।

यक्षगणले नजिकबाट स्तुति गरिएकी,

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---



श्वेता'श्वेता'श्वेता'श्वेता'श्वेता'श्वेता'श्वेता'श्वेता'श्वेता  
तारा अपार दृश्यलाई वन्दना ।

शुश्राव्यस्त्रुते शुश्राव्यस्त्रुते शुश्राव्यस्त्रुते ।  
क्षाग्छाल टाग च्ये ज्यादाङ फे क्यी ।  
वन्दना गर्दछु, लट् र फट्द्वारा,

शर्वेश्वर्यस्त्रुते शर्वेश्वर्यस्त्रुते शर्वेश्वर्यस्त्रुते ।  
फारोल ठुल्खोर राब्तु ज्योम्मा ।  
अरुको षड्यन्त विनाश गर्ने तपाईलाई ।

गायश्वर्यस्त्रुते गायश्वर्यस्त्रुते गायश्वर्यस्त्रुते ।  
येकुम योन क्याइँ रहाव्ययी नेत्ते ।  
दायाँ पाऊ खुम्च्याएर बायाँ पसारेकी,

मेश्वर्यस्त्रुते शर्वेश्वर्यस्त्रुते शर्वेश्वर्यस्त्रुते ।  
मेबार ठुग्पा रियन्तु वार्मा ।  
आगोको ज्वालाङ्गै अति प्रज्ज्वलित भएकी,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुर्घ पुण्य संभारसार यहाँ रहेको छ ।

---



क्षेपा'शवक'बै'कुप'श'प'ठ'र्ग  
तारा अपराजितालाई वन्दना ।

मुश'द्व्यंश'द्व'रे'द्वैश'श'ळ'र्ग'र्ग' ।  
क्षाण्ठाल् तुरे ज्यिग्पा क्षेन्पो ।  
प्रणाम गर्दछ तुरे (मन्त्रको) महाभयद्वारा,

मद्द'ग्नि'द्वैश'र्ग'क्ष'श'द्वैश'श' ।  
दुक्खी पावो नाम्पार ज्योम्मा ।  
वीरमार विनाश गर्ने,

क्षु'क्षेश'बन्ध'बै'र्ग'ग्ने'द्व'क्ष'क्ष' ।  
क्षुक्ष्ये रहाल्नी ठोञ्येर देन्जे ।  
कमलरूपी मुहारमा भृकुटी नयन भएकी,

द्व'श'र्ग'श'श'श'उद'श'शुश'श'र्ग' ।  
डावो थाम च्ये मालु सोमा ।  
सबै शत्रूलाई अशेष रुपमा विनाश गर्नुहुने,

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।



क्षेत्राशेष्वेदवृश्चाश्वर्मे  
तारा खाडिरवाणी ।

शुश्राव्यद्गौरापक्षेषाशुश्रावक्षेष्वशुश्रावै ।  
क्षाग्छाल कोन्क्षोग सुम्छोन् क्षाग् ग्याही ।  
प्रणाम गर्दछु लिरल अंकित,

शेष्वेष्वशुश्रावग्नक्षश्वश्वशुश्रावै ।  
सोमर्ग थुग्कार नाम्पार ग्येन्मा ।  
औलाको मुद्रा हृदयस्थलमा विभूषित गरेकी,

वाशुश्रावेष्वशुश्रावग्नेष्वेष्वशुश्रावै ।  
मालु क्षोगकी खोलो ग्येन्मी ।  
अशेष दिशाका चक्रले अलंकृत,  
  
श्वशीर्द्देवग्नेष्वेष्वशुश्रावग्नेष्वशुश्रावै ।  
राइग्नी होक्यी छोग्नाम ठुग्मा ।  
स्वप्रकाशित रश्मिले अरूलाई निस्तेज पारेकी,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।



କ୍ଷେତ୍ରପାଦହିଣୀଙ୍କେବନ୍ଧୁମୁଖ୍ୟକ୍ଷେତ୍ରକାଂକ୍ଷା  
ତାରା ତୈଲୋକ ବିଜ୍ୟଲାଈଁ ଵନ୍ଦନା ।

शुशा॒द्धृ॑श्॒श्वा॒चु॒न्श॒श्वा॒श्व॒हि॒॒।  
क्षाण्ठाल॒ राब्तु॒ गावा॒ ज्यिपी॒।  
प्रणाम॒ गर्दृछ॒ अति॒ प्रसन्न॒ तेज॒ भएकी॒,

द्वाषुक्त्वेद्यैश्वराण्या ।  
उग्येन होक्यी ठेड़वा पेल्मा ।  
मुक्ट र रस्मि मालाले शिर सशोभित भएकी,

॥  
२हेपा राब् २हे तुत्ता रायी ।  
हँसिलो अति हँसिलो तत्तारद्वारा,

ଶୁଦ୍ଧିକାରୀଙ୍କ ପାଇଁ ଏହାର ମାତ୍ରା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା ।  
ଦୁଇଟି ଜିଯିଗତେନ ଗାଡ଼ିଦୁ ଜେମା ।  
ମାର ର ଲୋକଲାଈଁ ଵଶମା ପାରେ,

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---



दैर्घ्येराप्यक्षे  
तारा वसुधालाई वन्दना ।

शुश्रावस्याशाब्दिश्चनदेहेषाशक्तिशा ।

क्षाग्छाल साश्वी क्योङ्वी छोग्नाम् ।

प्रणाम गर्दछु भूमिपाल गणहरू,

शशस्यउद्दशुशास्यस्त्रुश्यस्त्रिद्यमा ।

थाम् च्ये गुणपार नुपा जिमा ।

सबैलाई आकर्षित गर्ने शक्ति भएकी,

त्रिशब्देशर्थेशक्तिश्चेष्टुशीशा ।

ठोंज्रेर योवी हिंगे हुँ गी ।

भृकुटी भावको हुँकार शब्दले,

श्वेतश्वश्रश्वाश्वस्त्रुश्वस्त्रिद्यमा ।

फोङ्पा थाम् च्ये नाम्पार डोल्मा ।

सबै दरिद्रताबाट मुक्त गर्नुहुने,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।



ଶ୍ରୀଶ୍ରୀଦ୍ଵାତ୍ରେଷ୍ଟାବଂକୀ  
ତାରା ମହାଗଲାର୍ଥଲାଈ ବନ୍ଦନା ।

ଶୁଣା ହଳଦୀ କ୍ଷେତ୍ରରେ ନୁହା ନୁହା ନକୁଳା ।  
 କଥାଛାଲ ଦାଵି ଦୁମ୍ବୁହି ଉଗ୍ରେନ ।  
 ପ୍ରଣାମ ଗର୍ଦ୍ଢଳୁ ଅର୍ଧ ଚନ୍ଦ୍ରମୁକୁଟଲେ ଶିର ସଜିଏକି,

नृकूप्तं शशस्त्रदण्डेवं चुप्तवत्संशा ।  
गयेन्या थाम् च्ये स्थिन्तु बार्मा ।  
सुसज्जित अलंकार सबै अति प्रज्ज्वलित भएकी,

रुपाशदैत्यन्दिन्द्रक्षेत्रद्वयाप्लेद्वया ।  
राल्पी ठोने होपागमे ले ।  
जटाको बीचमा रहनु भएको असिताभ बुद्धबाट,

ਹੁਣ ਸਦ ਪੈਕ ਚੁਣੈ ਦਕੈ ਬਹੁਦ ਬਾ ।  
ਤਾਗਪਾਰ ਰਿਧਿ ਨ੍ਤੁ ਹੋਰਾਬ ਜੇਮਾ ।  
ਸਥੈ ਅਤਿ ਦੇਵੀਖਾਮਾਨ ਭਏਕੀ,

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---



श्वेत'श्वर्ण'द्वय'द्वय'श्वर्ण'वै  
तारा रिपुचक्र विनाशिनीलाई वन्दना ।

शुश्राव्य नश्चित्तं श्रद्धेष्व श्रद्धेष्व श्रद्धेष्व ।  
क्षाग्छाल काल्पा थामी मेतार ।  
प्रणाम गर्दछु कल्प प्रलयको अग्निझौ,

दशद श्रद्धेष्व दशद श्रद्धेष्व दशद श्रद्धेष्व ।  
बार्वी ठेङ्वी उना नेमा ।  
प्रज्ज्वलित मालाको माझ्मा विराजमान हुनुभएकी,

गायश नकुल गर्भेक नश्चित्त गुरुक श्रद्धेष्व नश्चित्त ।  
येकयाङ्ग योन्कुम कुन्ने कोर्गाही ।  
दायाँ पाउ पसारी बायाँ खुम्च्याएकी,

दश श्रद्धेष्व दश श्रद्धेष्व दश श्रद्धेष्व ।  
डायी पुङ्नी नाम्पार ज्योम्मा ।  
घेरिएका सबै शत्रूगण विनाश गर्नुहुने,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---



श्वेताश्रौणदेवरक्षर्द्दयवै  
तारा भूकुटिलाई वन्दना ।

मुशाद्दक्षसाशब्दिर्देसामामुशामि ।  
क्षाग्छाल साश्ही डोला क्षाग्गी ।  
प्रणाम गर्दछ भूमिमाथि हत्केलाको,

अश्वेताश्रौणद्वृक्षुद्देववृश्चश्वेताश्वद्दमा ।  
थिल्ग्यस नुन च्यीङ रहाब क्यी दुङ्ग मा ।  
अञ्जुलीले स्पर्श गरेर पैतालाले भूमि थिच्छुभएकी,

त्रिशक्तिरुद्गवर्द्दिश्वेतुश्चित्ता ।  
ठोंज्रेर च्येन्जे यिगो हुँगी ।  
भृकुटि नयनले हुँकार अक्षर उच्चारण गर्नुहुँदै,

रैशाश्वद्वृक्षश्वश्वेताश्वद्वै ।  
रिम्पा दुन्पो नाम्नी गेम्मा ।  
सात पुस्तासम्मको शत्रूहरु नाश गर्नुहुने,

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---



श्रीपात्रस्तुविपात्रकर्मा  
तारा प्रशान्तिलाई वन्दना ।

शुश्राद्धस्त्राद्धात्रात्रात्रिवैत्रा ।  
क्षार्षाल देमा गेमा शिहमा ।  
प्रणाम गर्दछु सुख, कुशल र शान्त,

श्वेतदद्वाविश्वेत्युत्तिवैत्रा ।  
आडेन् देश्वी च्योयुल जिमा ।  
निर्वाण र शान्त गोचर भएकी,

शूद्राञ्जीद्वायद्वात्रात्रात्रात्रा ।  
स्वाहा ओम् दाङ् याइदाए देन्पे ।  
स्वाहा र ओम् कारले युक्त भएकीले,

श्रीगात्रालेदर्शवैत्रेयस्त्रात्रात्रा ।  
दिग्पा क्षेन्पो ज्योम्पा जिमा ।  
महापाप समेत नाश गर्नुहुने,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---



झैप्सा दश शदि देद रुक्मिक्षे  
तारा किरणीज्जवालालाई वन्दना ।

मुश दक्ष गुरुक्षा नर्मद दश नगर शति ।  
क्षाण्ठाल कुन्ने कोराव गावी ।  
प्रणाम गर्दछु परमानन्दमा आबद्ध भएकी,

दश ख्येलुश कै दश नुद्देश्य शति ।  
डायी लुनी राब्तु गेम्मा ।  
शत्रूको शरीर विनाश गर्नुहुने,

धी शे नहु शदि दश कै नर्मद शति ।  
हिंगे च्युपी डाण्णी कोपी ।  
दश अक्षरले वाक सजिएकी,

रैश श कुद्दै दश नर्मद शति ।  
रिंगपा हुँ ले डोल्मा जिमा ।  
विद्या हुँ बाट उत्पन्न तारादेवी,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।



ଶ୍ରୀପାଦପାତ୍ରେନାର୍କିବାଲାଈ ବନ୍ଦନା ।

क्षाण्ठालं तुरेही श्वाब्जी दाव्ये ।  
प्रणाम गर्दछु तुरेको पाउ भूमिमा बजार्नाले,

ଶ୍ରୀକୃଷ୍ଣାଦିଶ୍ଵରଙ୍କଥିନ୍ଦ୍ରା ।  
ହୁଏ ନାମ୍ପି ସାବୋନ୍ ତ୍ରିମା ।  
ହୁଏ କାରକୋ ବୀଜଲେ ଯୁକ୍ତ ଭେଦକୀ,

रे॒ रा॒ श्वा॒ द्॒ न्द्रा॒ त्वे॒ शा॒ त्वे॒ ।  
रिराव मन्दारा दाङ विग ज्ये ।  
सुमेरू पर्वत मान्दारवा र विन्ध्याचल,

द्विषं हेतुं शश्वत् कृषकं शर्यं न हेतुं शा ।  
ज्यिगतेन सुन्नाम योवा जिमा ।  
लिलोकहरु कम्पन गर्नेहने,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।



ଶ୍ରୀପାଦକୁମୁକ୍ତେକମୋପାଦଶ୍ରୀ  
ତାରା ମହାମୟୁରୀଲାଈ ଵନ୍ଦନା ।

शुशांक्षेपं शृङ्खिं शक्तेष्ठि कृषा ददै ।  
क्षाग्छालं ल्हायी छोयी नान्पी ।  
प्रणाम गर्दछु देव-सागरको स्वारूप भएकी,

दूर्दशक्षेत्रस्तु शरण्यं विशेषा ।  
तारा उज्ज्यो फेकयी हिंगे ।  
ताराको दुई शब्द वाचन गरी फट् अक्षरले,

दुग्नाम् मालु पार्नी सेत्प्रा ।  
सबै विष अरोष रूपमा नाश गर्नुहने,

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---



क्षेपा॒कै॒शदा॒कुप्ता॒कौ॒पा॒कै॒  
तारा अजितारज्जीलाइ वन्दना ।

शुशा॒रङ्गशा॒झ॒धि॑क्षेषा॒क्षुशा॒क्षु॒र्श॑ ।  
क्षाग्छाल् ल्हायी छोग्नाम् ग्याल्पो ।  
प्रणाम गर्दछु सम्पूर्ण देवगणका राजा हुनुभएकी,

श्ल॒द्व॒क्षेष्वा॒ड॑धि॒श्व॒रश्व॒र्वा॑ ।  
ल्हादाङ्ग मिहाम् च्यियी तेन्मा ।  
देव किन्नर आदिले सेवा गरिएकी,

गुवा॒क्षा॒र्व॑ङ्ग॒द्वग्न॒रव॑द्व॒द्व॒श्व॑ ।  
कुन्ने गोक्खा गावा ज्यिक्यी ।  
सदा आनन्दित कवचको तेजले,

हैद॒द्व॒क्षै॒श्वा॒द्व॒श्व॑श्व॒र्वा॑ ।  
चोदाङ्ग मिलाम् डेन्पा सेल्मा ।  
विवाद र दुःस्वप्न हटाउनुहुने,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---



श्वेता'वर्णैर्ष्वेत्वा'वर्णै  
तारा शावरीलाई वन्दना ।

क्षुशा'द्व्लैश्वै'श्वै'न'क्षुशा'श्वै ।  
क्षाग्छाल् डिमा दावा ग्येपी ।  
प्रणाम गर्दछ चन्द्र-सूर्य पूर्ण भएकी,

श्वै'श्वै'श्वै'श्वै'श्वै'श्वै'श्वै ।  
च्येन्नी पोला होराबृ सेल्मा ।  
दुई आँखाबाट रश्मि चम्किएकी,

हु'श्वै'श्वै'श्वै'श्वै'श्वै'श्वै ।  
हारा ज्यज्यो तुता रायी ।  
ह र दुई शब्दको वाचन र तुत्तारले,

षेक्षु'श्वै'श्वै'श्वै'श्वै'श्वै'श्वै ।  
स्थिन्तु डाक्पोही रिम्ने सेल्मा ।  
घातक महामारी नष्ट गर्नुहुने,

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---



श्वेतप्रदेवं चेरुक्षाप्रक्षें  
तारा मरिचीलाई वन्दना ।

शुश्राव्यं नेत्रैन् शशुश्राव्यं नर्गेन् शशा ।  
क्षाग्छाल देजी सुन्नाम् कोपे ।  
प्रणाम गर्दछु तीन तत्वहरूले सुशोभित भएकी,

विशदैक्षुन्दूयदृदृशा ।  
रिहवी थुदाङ याइदाग देन्मा ।  
शान्तिको अनुभावले युक्त भएकी,

गर्वन्दन्त्वैश्वद्वाशर्वेन्द्रैवं श्वेतप्रक्षें शशुश्राव्यं ।  
दोन्दाङ रोलाङ नोज्जिन छोग्नाम् ।  
ग्रह, बेताल र यक्षगणहरू,

प्रक्षें शशुश्राव्यं नुरैश्वराप्रक्षें शशुश्राव्यं ।  
ज्योम्पा तुरे राक्षोग जिमा ।  
नाश गर्नुहुने अति उच्चम देवी तपाईँ,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुर्घ पुण्य संभारसार यहाँ रहेको छ ।

---

ॐ नमः शशस्त्रे नर्केऽप्यद्यन्मा ॥

चावी डाग् क्यी तोपा दिदाङ् ।

यो मूल मन्त्रको स्तुतिसहित,

शुश्राप्तव्य न कैडेखु ओऽप्तेष ।

क्षाण्ठाल्वा नी डिश्यु चाच्यीग् ।

एक्वाईस पटक वन्दना गर्दछु ।

एककाइस तारा वन्दनालाई दोहोर्याउनुस ।

सातौं पटक वा अन्तिम पटक २१ ताराको वन्दना गरि सकेपछि यसको अनुशंसा वाचन गर्नुहोस ।

विश्वेऽप्यन्तर्बाह्येऽप्यद्यन्माप्यद्यन्माप्यद्यन्माप्यद्यन्मा

अगाडीको जस्तै पूजा तथा मण्डल अर्पण गरेर यस प्रकार वाचन गर्नुहोस ।

ॐ नमः द्विष्टुप्तिव्यव्याप्तिव्यव्याप्तिः

ओम् डोज्योर् हिले ज्युइङ्वा यी ।

ओम् प्रत्यक्ष तथा मनद्वारा निर्मित,

गुरुन्मात्रव्यव्याप्तिव्यव्याप्तिव्यव्याप्तिः

कुन्तु स्थाङ्पोही क्षोटिन् ग्यी ।

समन्तभद्रको पूजा मेघले,

ॐ नमः शश्वत् तुर्णा शद् वग्नं तुर्णा ते ॥

क्षोयीङ् ग्येपार् काङ्ज्ये ते ।

धर्मधातु वृहतरूपमा भरेर,

दशशशा ब्रह्मेश ब्रह्मेश वर्णश वर्णश ॥

फाग्मा डोल्मा खोर च्ये क्षो ।

आर्यतारा सपरिवारलाई पूजा गर्दछु ।

ॐ आर्यकृते शशे र्मेभूर्वशक्तिश्च त्वं ॥

ओम् आर्यतारे सपरिवार वज्र अर्धम् प्रतिच्छ स्वाहा ।

ॐ आर्यकृते शशे र्मेभूर्वशक्तिश्च त्वं ॥

ओम् आर्यतारे सपरिवार वज्र पाद्यम् प्रतिच्छ स्वाहा ।

ॐ आर्यकृते शशे र्मेभूर्वशक्तिश्च त्वं ॥

ओम् आर्यतारे सपरिवार वज्र पुष्पे प्रतिच्छ स्वाहा ।

ॐ आर्यकृते शशे र्मेभूर्वशक्तिश्च त्वं ॥

ओम् आर्यतारे सपरिवार वज्र धूपे प्रतिच्छ स्वाहा ।

ॐ आर्यकृते शशे र्मेभूर्वशक्तिश्च त्वं ॥

ओम् आर्यतारे सपरिवार वज्र आलोके प्रतिच्छ स्वाहा ।

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ॐ आर्यतारे सपरिवार वज्र गन्धे प्रतिच्छ स्वाहा ।

ॐ आर्यतारे सपरिवार वज्र नैवेद्य प्रतिच्छ स्वाहा ।

ॐ आर्यतारे सपरिवार वज्र शब्द प्रतिच्छ स्वाहा ।

ନଦ୍ୟା·ଲୁଣା·କ୍ଷେତ୍ରା·ଶ୍ରୀଦ୍ଵାରା·ଶ୍ରୀନାଥୀ·କ୍ଷେତ୍ରା·ଗୁରୁଙ୍କଃ  
ଦାଗଲୁ ଲୋଇଚ୍ଛ୍ୟୋ ଗେଛୋଗ କୁନ ।  
ମେରୋ ଶରୀର, ସମ୍ପତ୍ତି ସାଥୀ କୁଶଲକର୍ମ ସବୈ,

ଶ୍ରୀମତୀ ହିନ୍ଦୁମା କୁମାରୀ ପାତ୍ରଙ୍କୁ ଥୁଣ୍ଡରୀ  
ଥୁଣ୍ଡରୀ ଜ୍ୟେଷ୍ଠା ଦାସୀ ନାମଲୀ ବୁଲ ।  
କରୁଣାମୟ ତପାଇହରୁଲାଈ ଚଢାଉଁଛୁ,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ମର୍ବିଶ·ରସ·ପ୍ରିନ୍ଟ·ଶ୍ରୀଶ·ମହାନ୍ତିକୁ·ଶର୍ମିଷ୍ଠଃ

२हेने जिन् ग्यी लाब्तु सोल् ।

ग्रहण गरेर अधिष्ठान दिनुहोस् ।

## ଓঁ সত্ত্বে শুশ্রাব মহাপ্রসূতি

ओम् सर्वतथागत रत्न मण्डल पूजा हो ।

दुर्द पटक ११ ताराको वन्दना, पूजा र मण्डल अर्पण गरि सकेपछि तलको पहिलो पाठ वाचन गर्नुहोस् ।

तिन पटक २१ ताराको वन्दना, पूजा र मण्डल अर्पण गरि सकेपछि तलको दोस्रो पाठ वाचन गर्नुहोस् ।

ଶ୍ରୀମଦ୍ଭଗବତ୍

કાગ્યે કોગજ્યીન કાગ્યા જિ ।

दायाँ हात वरदान मुद्रा,

ଶ୍ରୀମଦ୍ଭଗବତ୍

क्याब् जिन् क्षाग्यार ग्युर्पी होग् ।

शरणदानको मुद्रा मुनि परेकी,

## བཞག་དང་བསྔྱོད་හු་ཀྲྲକ୍ ཆླ୍ ອ୍ ອ୍

दाग्दाड सुङ्ज्या कुन्ठुने ।

म लगायत रक्षा गर्नुपर्ने सबै,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

# ད୍ୱାରା ପାଇଲା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା

ज्यिंपा कुन्ले उग्युङ् ग्युर् ।

सारा भयबाट मुक्त होऊन् ।

पूनः ११ ताराको वन्दना तिन पटक वाचन गर्नुहोस् ।

ଆମ୍ବାଦିକାରୀ ପତ୍ରର ପରିଚୟ

ਕੁਲੇ ਦੁਚੀਹੀ ਕ੍ਸਾਗੁਨ ਬਾਬ ।

कायबाट अविछिन्न अमृतको धारा झारेर,

ମନ୍ଦିର ପାତାଳ ପାତାଳ

राड़ दाड़ सुड़ ज्याही चिवो ने ।

## आफू र रक्षा गर्नुपर्नेको शिरबाट

ବ୍ରାହ୍ମଣ-ପ୍ରାଣ-ଗୁରୁ-ଶାନ୍ତି-ପିଲଙ୍ଘ

१ हुगते लुकुन् गाइवा यी ।

प्रवेश गरि सबै शरीर भरिएकाले,

## ଶ୍ରୀକୃଷ୍ଣମୁଖ

ज्यीन्लाब् मालु रहुगपार ग्युर ।

अशेष अधिष्ठान प्राप्त होस् ।

पूनः २९ ताराको वन्दना सात पटक वाचन गर्नुहोस् ।

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---

वृश्नि॑ शक॒ पैद॑ वौ

अनुशंसा ।



भोट भाषामा ग्याल्वाड कर्मपाद्मारा वाचन गरिएको ।

झूँझूँ आगु आगु आगु आगु ।

ल्हामो लागु याइङ्दाग् देन्पी ।

देवीमा विशुद्ध श्रद्धाले युक्त भई,

झैँझैँ शक॑ शक॑ शक॑ शक॑ शक॑ ।

लोदेन् गाडगी राब्दाड ज्योदे ।

जुन बुद्धिमानले यो पाठ गर्दछ,

झैँझैँ शक॑ शक॑ शक॑ शक॑ शक॑ ।

सोदाड थोराङ् लाङ्पार ज्येने ।

त्यसैगरी साँझ र बिहानीमा सबैरे उठेर,

झैँझैँ शक॑ शक॑ शक॑ शक॑ शक॑ ।

डेन्पे मिज्जिग् थाम् च्ये राब्तेर ।

स्मरण गर्नाले सबै अभय प्रदान गर्नुहुने,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ଶ୍ରୀମଦ୍ଭଗବତମାତ୍ର ।

दिग्पा थाम् चे राब्तु शिहज्ये ।

सारा पापहरू शान्त पारी,

ବ୍ରାହ୍ମିଂଶୁନାଥଙ୍କର ପଦମାଲା ।

डेन्डो थाम् चे ज्योम्पा जिदो ।

दुर्गति सबै नाश गर्नु हुनेछ ।

ଶୁଣି ମୁଁ ଏକାଶର ନାମକିରଣଙ୍କାରୀ ।

ग्याल्वा ज्यावा ठागदुन् नाम् क्यी ।

सात करोड जिनहरुले,

ସ୍ଵର୍ଗକାଳେ ପାଦମଧ୍ୟରେ ନିରାକାରୀ ହେଲା ।

अ्युर्दु वाइनी कुर्वार ग्युर ला ।

शीघ्र अभिषेक प्रदान गर्नेछन् ।

ସମ୍ବନ୍ଧରେ କିମ୍ବା କିମ୍ବା କିମ୍ବା

ਦਿਲੇ ਕਥੇਵਾ ਡਿਨੀ ਥੋਵ ਚਿੜ ।

यो भन्दा ठूलो महिमा प्राप्त गरि,

ସଦ୍ସା·କୁଣ୍ଡରୀ·ଦସଦ·ମସନ୍·ମୁଣ୍ଡା·ଦ୍ଵାରୀ ।

साइंग्ये गोफाइ थार्थुग देडो ।

अन्तमा बुद्धुको पद प्राप्त गर्नेछ ।

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---

दे॑षि॒कु॒षा॑कै॒कु॒षा॑र्ष॑क्ल॑र्ष॑ ।

देयी दुःनी डापो क्षेन्यो ।

जसले अति शक्तिशाली विष सेवन गरेर,

षह॑क॑शक॑शा॑शव॑क॑य॑द॑र्ष॑शा॑ ।

तेन्मे पाहाम रहेन् याइ डोवा ।

त्यसैगरी अन्य प्राणीहरूले,

कै॑श॑श॑द॑कै॒कु॒षा॑श॑कै॒द॑ग॑ु॒ ।

स्होपा दाङनी थुङ्गा जिक्याङ् ।

खाएको वा पिएकोहरू पनि,

कृ॑श॑श॑द॑कै॒श॑श॑कै॒द॑र्ष॑शा॑ ।

डेन्ये राब्तु सेल्वा डिथोब् ।

स्मरण गर्नाले निवारण भई जानेछ ।

गर्ह॑क॑द॑र्ष॑शा॑द॑कै॒कु॒षा॑श॑कै॒द॑र्ष॑शा॑ ।

दोन्दाङ् रिम्दाङ् दुग्गी स्थिर्वी ।

ग्रह, महामारी र विषले पीडित भएका,

शु॑षा॑श॑श॑कै॒कु॒षा॑श॑कै॒द॑र्ष॑श॑ ।

दुःडाल छोग्नी नाम्पार पाइते ।

दुःखी समूहको दुःख सबै प्रहाण गरी,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---

शेषसा॑ उक्त॑ शब्दक॑ शा॒ कृष्णसा॑ शा॒ घट्ट॑ र्द्द॑ ।

सेम् च्येन १ हेन्पा नाम्ला याइङ्गो ।

अन्य प्राणीहरूले पनि,

शक्षेषा॑ शशुभा॑ शुक्त॑ शुक्त॑ शद्द॑ शह॑ र्द्द॑ ।

ज्यीसुम् दुन्दु डोन्पार ज्योना ।

यो पाठ दुई, तीन र सात पटक प्रत्यक्ष वाचन गरेमा,

शुर्द्द॑ शशा॑ वै शुर्द्द॑ शशुर॑ वैना ।

बुदो पेनी बुथोब ग्युशर्हीड़ ।

पुत्र चाहनेलाई पुत्र प्राप्त हुनेछ ।

कैर्द्द॑ शशा॑ वै कैर्द्द॑ कृष्णसा॑ त्रिद्द॑ र्द्द॑ ।

नोर दोपेनी नोर्नाम् त्रिथोब ।

धन चाहनेलाई धनहरु प्राप्त हुनेछ ।

त्रिद्द॑ शशा॑ उक्त॑ र्द्द॑ शशा॑ शद्द॑ शशुर॑ तो ।

दोपा थाम् च्ये थोब्पार ग्युलाँ ।

चाहेका सबै प्राप्त भई,

शेषसा॑ कृष्णसा॑ ब्लेद॑ र्द्द॑ शैर्द्द॑ शह॑ र्द्द॑ शशुर॑ ।

गेग्नाम् मेच्चीड़ सोसोर ज्योम् ग्युर ।

विघ्नबाधाहरु सबै एकाएक हटेर जाऊन् ।

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---

पर्सिवा

तोर्मालाई कलशको शुद्ध जल छक्केर शुद्ध गर्नुहोस् ।

ॐ एहु आश्च न गुह्यं विन ।  
ओम् वत्र अमृत कुण्डली हन हन हुँ फट् ।

ॐ शूद्धं भूद्धं रक्ष्य रक्ष्य शूद्धं शूद्धं शूद्धं शूद्धं शूद्धं शूद्धं ।  
ओम् स्वभाव शुद्ध सर्वधर्म स्वभाव शुद्धो हुँ ।

शूद्धं रक्ष्य रक्ष्य रक्ष्य रक्ष्य रक्ष्य ।  
तोडपी डाइले ओम् हिङ्ले ।  
शून्य स्वभावबाट ओम् अक्षरबाट,

शूद्धं रक्ष्य रक्ष्य रक्ष्य रक्ष्य रक्ष्य ।  
रिन्केन नोक्षोग् याइवी नाइ ।  
विशाल र उत्तमरक्तको पात्रभित्र,

शूद्धं रक्ष्य रक्ष्य रक्ष्य रक्ष्य रक्ष्य ।  
डुसुम् लेज्युइँ तोर्मा नी ।  
तीन अक्षरबाट उत्पन्न बलिंत,

शूद्धं रक्ष्य रक्ष्य रक्ष्य रक्ष्य रक्ष्य ।  
स्थागमे हेश्ये दुचीर ग्यूर ।  
अनास्तव ज्ञानको अमृतमा परिणत होऊन् ।

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ଶ୍ରୀ ଜୁହେଲ ସନ୍ଦର୍ଭ

ॐ आः हुः तीन पटक ।

‘**ଅୟାଶ୍ଚନୁମେଷଦ୍ଵୀପଃ ଅନ୍ତିମଃ ପରମଃ ପ୍ରକାଶଃ**’ ॥

ओम् आर्यतारे सपरिवार इदं बलित ख ख खा ही खाही । तीन पटक वाचन गरी  
मूल देवीलाई चडाउनु होस।

ॐ अकारोमुखं सर्वधमाणं आद्यनुत्पन्नं तत्त्वं ॐ आः

ଶ୍ରୀମଦ୍ଭଗବତପ୍ରକାଶନ ପ୍ରକାଶନକାରୀ

हुँ फट स्वाहा। तीन पटक वाचन गरी अथितिलाई चडाउनु होस्।

# ଓঁ শুভ্রা পুরুষ

ओम् क्षोज्यीन तोर्मा दाम्पा दी ।

ओमः चढाईने पूजाको यस् परम् वलिंत,

हेरये क्षेन्यो ज्ये गोडला ।

महाज्ञानले अभिप्राय गरी,

## ମନ୍ଦିରାଳୀରେ ପରିବର୍ତ୍ତନ କରିବାର ପରିମାଣ

देवा क्षेन्पोर् श्वेने क्याङ् ।

ਮਹਾਸੁਖਲੇ ਗ੍ਰਹਣ ਗੰਨੂ ਭਈ,

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---

ॐ शूरा क्षमुरा वशश्च नृशर्णवः विश्वदर्द्दर्द्दक्षशर्णवः

डोडुप मालु चाल्दु सोल ।

अशेष सिद्धि प्रदान गर्नुहोस् । भनि कामना पूर्तिकोलागी प्रार्थना गर्नुहोस् ।

ॐ आज्ञाक्षद्वये शश्च र्ज्ञानक्षद्वये शद्वये शद्वये  
ओम् आर्यतारे सपरिवार वज्र अर्घम् प्रतिच्छ स्वाहा ।

ॐ आज्ञाक्षद्वये शश्च र्ज्ञानक्षद्वये शद्वये शद्वये  
ओम् आर्यतारे सपरिवार वज्र पाद्यम् प्रतिच्छ स्वाहा ।

ॐ आज्ञाक्षद्वये शश्च र्ज्ञानक्षद्वये शद्वये शद्वये  
ओम् आर्यतारे सपरिवार वज्र पुण्ये प्रतिच्छ स्वाहा ।

ॐ आज्ञाक्षद्वये शश्च र्ज्ञानक्षद्वये शद्वये शद्वये  
ओम् आर्यतारे सपरिवार वज्र धुपे प्रतिच्छ स्वाहा ।

ॐ आज्ञाक्षद्वये शश्च र्ज्ञानक्षद्वये शद्वये शद्वये  
ओम् आर्यतारे सपरिवार वज्र आलोके प्रतिच्छ स्वाहा ।

ॐ आज्ञाक्षद्वये शश्च र्ज्ञानक्षद्वये शद्वये शद्वये  
ओम् आर्यतारे सपरिवार वज्र गच्छ प्रतिच्छ स्वाहा ।

ॐ आज्ञाक्षद्वये शश्च र्ज्ञानक्षद्वये शद्वये शद्वये  
ओम् आर्यतारे सपरिवार वज्र नैवेद्य प्रतिच्छ स्वाहा ।

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ॐ खूङ्कुरे शशै भूर्भुवः सौर्योऽग्निः शप्ता रथा गुणावकेद्।  
ओम आर्यतारे सपरिवार वज्र शब्द प्रतिच्छ स्वाहा। मनी मन्त्र मात्रले पुजा गर्नुहोस्।

# ଓঁ শুদ্ধ মন্ত্র প্রাপ্তি সন্ধান

ओम् नाइःवा थाये पेमी रिग् ।

ओम् पद्मकूलको अमिताभ बुद्ध,

# བོད་ཀྱང

जिगतेन् वाडःक्षुग् रहाल्ले ज्युडः ।

लोकेश्वरको मुखारविन्दबाट उत्पन्न भई,

साइंग्ये कुन् ग्यी ठिन्ले दाग् ।

सबै बुद्धको लीला पूर्ण भएकी ।

ଦୟାକାରୀଙ୍କ ପଦମୁଦ୍ରାଙ୍କଣରେ ନିର୍ମଳତା

## फाग्मा डोल्मार क्षाग्छाल्तो ।

आर्य तारालाई वन्दना गर्दछु ।

तोपार होपा थाम् च्येला ।

स्तुति योग्य सबैलाई,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ਬੈਦ-ਕੁਲ-ਗੁਰ-ਗੈ-ਸਾਹ-ਭੇਦ-ਗੈ।  
੨ਹੀਂ ਦੁਲ ਕੁਨ ਗਈ ਡਾਇ-ਝ੍ਯੇ ਕਈ।  
ਸਕੈ ਕਥੋਕ ਕਣਸਮਾਨ ਸੱਖਿਆਦ੍ਰਾਵਾ,

शुष्मा नहुन्दा पीसा क्वामा गुक्ता ।  
लुतुपायी नाम कुन्दु ।  
सदा शरीरले वन्दना गर्दै,

॥ क्षोग्तु देपे तोपार ग्यी ।  
उत्तम श्रद्धाद्वारा स्तुति गर्दछ ।

ଶ୍ରୀମଦ୍ଭଗବତ

अञ्जलीवद्ध भएर,

हे नर्सुकू दक्षसामा नर्सुकू दक्षसामा ॥  
ज्येचुन फाग्मा खोदाङ्ग च्ये ।  
भट्टारिका आर्य तारा परिवारसहित,

द्विषाशा॑ द्वे॒ द्वृष्टि॑ इ॒ ए॒ न द्वे॑ द्वृष्टि॑ ए॒ ।  
 मिमे॑ थुग् ज्ये॑ चेर्गोऽला॑ ।  
 आलम्बनरहित करुणा॑ र दयाले॑ स्मरण गरी॑,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ସଦ୍ବୀଳିତ କାହାର ପାଇଁ ଏହାର ନାମ କିମ୍ବା ?

दाग्गी ज्यितार सोल्वी दोन् ।

मैले जसरी प्रार्थना गरे त्यसको अर्थ,

ସେଷସ·ପ୍ରେଦ·ଦୟାତ·ଏନ୍·ଶ୍ରୀକୃଷ୍ଣ·ଶ୍ରୀମତୀ·କୃତ୍ତିବିଜ୍ଞାନୀ ।

गेगमे इब्पार् ज्यिन् ग्यी लोब् ।

बाधारहित सिद्ध हुने अधिष्ठान गर्नुहोस् ।

ଶଦ୍ରା·ଶ୍ରୀଶ·ମନ୍ତ୍ରାଦ·ଶଦ୍ରା·ଶିଦ୍ରା ।

साङ्ग्ये तेन्या दार शिंहङ्ग्ये ।

बुद्धशासन बहुत् रूपमा विस्तार भई,

ମଞ୍ଜନ୍ମଦିନେ ସୁଧାରିତ ମଞ୍ଜନ୍ମ କରିବାର ପଦାର୍ଥରେ ମହାଶୂନ୍ୟ ହେଲା ।

तेन्जिन् थुग्युन् रहाव्ये तेन् ।

शासनधरहरूको चित्तानुकूल भई दीर्घायि होउन् ।

ଶ୍ରୀକୃଷ୍ଣାମରିଦିନାମନ୍ତରାମା ।

ਜੇਹੋਂਹੀ ਬਾਕ੍ਸ ਕੁਨ ਰਹੀਰਹੀਡ़ ।

उपद्रवका सबै विघ्नबाधा शान्त भई,

ସାହିତ୍ୟକାରୀଙ୍କ ପଦମଧ୍ୟରେ ଏହାର ଅନୁଭବ ଅବଶ୍ୟକ ହେଲା ।

रयेडुब ठिन्ले फेल्वार जो ।

व्याख्यान र साधनाको कार्य फैलियोस् ।

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

କନ୍ଦୁଷାମନ୍ତ୍ରମାର୍ଗେ କନ୍ଦୁଷିମାର୍ଗେ ।

नेमुग् ठुऱ्यो रहीवा दाडं ।

रोग, अनिकाल झैं-झगडा शान्त भई,

ହେଲ୍‌ମୁନ୍‌ଦଶାୟକ୍‌ର୍ମଣ୍‌ମୁନ୍‌ଦଶାୟକ୍‌

क्षोदेन् पालज्योर् गोडदु फेल् ।

धर्मले युक्त भई श्री सम्पत्ति फैलियोस् ।

କେବୁନ୍ତରୁଷାଦିପଦବିଶବ୍ଦରୁଷା ।

क्षोक्योड़ ग्याल्पोही डाथाड़ ग्ये ।

धर्मपाल राजाको अधिकार वृद्धि भई,

ଶ୍ରୀମତୀ ପାତ୍ରନାଥ ଦେବି ମହାନ୍ତିରୁ ।

ग्याल खाम थावु देवार्जो ।

देशको सबै भागमा शान्ति छाओस् ।

ଦେଶରୁ କାହାରୁ ନାହିଁ ।

ज्यिंपा च्युड़ग् दूमिन्क्षी ।

१६ भय र अकालको मृत्यु,

ଶ୍ରୀ ଶମ୍ବନ୍ଦୁ ପାତ୍ର ଲ୍ଲାସ୍ ଏକ୍ ଶବ୍ଦା ।

ਮਿਲਾਮ ਛੇਤ੍ਰੇ ਡੇਣਪਾਦਾਡ਼ ।

नराम्रो सपना र कलक्षणहरु,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ସର୍ବତ୍ରାନ୍ତରେ କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା

ਖੋਰਾ ਡੇਨਸੋਡ ਦੁਗਾਲ ਸੋਗ ।

## सांसारिक दुर्गतिको दुःख आदि,

नेकाब् थार्थुग् जिंगले क्योब् ।

क्षणिक र दीर्घकालिन भयबाट रक्खा गर्नुहोस् ।

ହେବାରୁ କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା

छेसो वाड़थाड़ जाम्तोग फेल् ।

आयु, पुण्य, अधिकार र अनुभूति वृद्धि भएर,

ସମ୍ବନ୍ଧରେ ହାତିଲାଗାନ୍ତିରି ପାଇଁ କିମ୍ବା କିମ୍ବା

ਮਿਗੇਹੀ ਤੋਗਪਾ ਮਿਜ਼ੁੜਾ ਰਿਹੜਾ ।

अकुशल कल्पना उत्पन्न नभई ।

ଶୁଦ୍ଧିକୁଳାବ୍ରତାମନ୍ତରରେ ପରିଚୟ କରିବାକୁ ପରିଚାରିତ ହେଲା ।

ज्याइङ्कुव सेम ज्यी चोलमे क्ये ।

दुई बोधिचित्त बिना प्रयास उत्पन्न भई,

ସମ୍ବନ୍ଧରେ କେତେ ଏକାକିନୀଙ୍କ ପଦାର୍ଥରେ ଯାହାରେ କିମ୍ବା କିମ୍ବା କିମ୍ବା

साम्दोन् क्षोशिहन इब्पार जो ।

मनोकांक्षा धर्मानुसार सिद्धु गरिदिनुहोस् ।

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ਦੰਡਕਸਾਂ ਸੁਦਕਸਾਂ ਛੈਂਦਿਨੇਸਾ ।  
ਦਿਨੇ ਜਾਡਕੁਥ ਜੀਝਪੋਹੀ ਵਾਰ ।  
ਆਜਦੇਖਿ ਬੋਧਿਗਰ੍ਭ ਪ੍ਰਾਪਤ ਨਹੁੰਡੇਲਸਮ,

सु'शैष-र्द्य-प-नविक-न् ।  
बु च्यिगपोला मा शहन्दु ।  
एकलो छोरा भएको आमाले झौं,

କେନ୍ଦ୍ରକୁରୁକ୍ଷେତ୍ରବେଳେ ମହାଦୂର୍ଗଶର୍ମୀ ।  
 ଜିଦାଙ୍କ ଯେମେ ଜେଦୁ ସୋଲ ।  
 ତପାଈଁସେଂଗ ସଦା ଅଭିନ୍ନ ବନାଈଦିନୁହୀସ ।

દેશાદર્દ્દાદવિર્કાયાર્થીસાભ્રદ્રસ્તુતિસાલેદ્ધશાસદ્વાસજ્ઞાપાસા  
મનિ કામના પૂરા ગર્ને વિશેષ પ્રાર્થના ગરેર વાચા પૂરા ગર્ન અનુરોધ ગર્નહોસે ।

बहुवा॑ न ज्ञान॑ देव॑ त्र॑ रस॑ व॒ वैश्वा॑  
 दुन् क्ये होश्हु राइला थिम् ।  
 अगाडि उत्पन्न देवी रश्मिमा विलय भई आफुमा विलीन भई,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

# ଦ୍ୟୁମ୍ନାମତ୍ରିକାରୀଙ୍କ ପାଠ୍ୟମାଧ୍ୟମ

येर्में जिद् ज्यिन्लाब्पे ।

अभिन्न भएको अष्टाव गरी,

ମନ୍ତ୍ରିଦୀକାନ୍ତିଷ୍ଠିତ ପାଇଁ ଆଶିଥାଏଇଲୁ ।

## राङ्गी फार्मा डोल्मीकु ।

स्वयं आर्य ताराको रूपमा प्रकट भई,

ସ୍ଵଦ୍ୟାନବିନ୍ଦୁମାତ୍ରାନ୍ତିକା ।

नाइला राइशिन् मेपार ग्युर ।

स्वभावरहित आभाषमा परिणत भयो । भनि सम्झिनु होस ।

၁၇။ အိန္ဒိယ-ဘဂ္ဗာဂ-ဘဂ္ဗာဂ-ဘဂ္ဗာဂ

ओम् तारे तुत्तारे तुरे स्वाहा ज ।

କେଣ-ନ୍ଦ୍ର-କ୍ଷେତ୍ର-ବିଶ୍ୱାସ-ଅଧି-ଗଣ୍ୟ-ଶ୍ଵର-ନ୍ଦ୍ର-ନ୍ଦ୍ର-କୁପ୍ତ-ଏ-ଶ୍ଵର-ନ୍ଦ୍ର-କ୍ଷେତ୍ର-ପଦ୍ମ-ଶ୍ଵର-ଏ-ଶ୍ଵର-ନ୍ଦ୍ର-ଏ-  
ବ୍ୟୁତ-ପଦ୍ମ-ପିଣ୍ଡ-ଏ-କୁପ୍ତ-ନ୍ଦ୍ର-।

मनी आफू आर्यताराको रूपमा प्रकट भएको अभिमान जगाई दश अक्षरको मन्त्र जप गरी सकेपछि वज्रसत्त्वको मन्त्र जप गर्नु पर्छ ।

ଅନ୍ତର୍ମାତ୍ରରେ କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା

ॐ वज्र सत्त्व समय । मनुपालय । वज्रसत्त्व त्वेनोपतिष्ठ । दृढो मेभव ।

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ਸੁਹੁਣੂ ਕੇਵਲ ਸਾ ਸੁਹੁਣੂ ਕੇਵਲ ਸਾ  
ਸੁਤੋ਷ਿਆ ਸੇਮਵ | ਸੁਪੋ਷ਿਆ ਸੇਮਵ |

ਆ'କୁ'ରତ୍ନ'ବେ'ହ'ା' ଏହ'ଶୈଖ'ି'ଜ୍ଞ'ବ'ଙ୍ଗ'  
ଅନୁରକ୍ତା ମେଭବ । ସର୍ବ ସିଦ୍ଧିମ୍ବ ପ୍ରୟଚ୍ଛ ।

॥**शंगक्षुड़ापैतेहिंसेयः गुण्डुक्षुर्ददददद्विः शंशाख्वा**  
सर्वकर्म सुचमे । चित्तं श्रेयः करुहूँ । हहहह हो । भगवान् ।

भनी त्रुटिको याचना गर्नुहोस् ।

ସାହେବ୍ ପଦଶ୍ରୀ ମହାନାନ୍ଦ ।

माझ्ये योड-स माछाड दाड ।

अपग भएको, पजा द्रव्य परा नभएको र

ସନ୍ଦ୍ୟଦ୍ୟକୁ ଶବ୍ଦରେ ପାଇଲାମାଣି ।

गाड़्याड़ नुपा माक्षीपा ।

पजा गर्न योग्य नभएको,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ਦ੍ਰਿੰਦ-ਕੈ-ਨਾਈ-ਨ-ਗਨ-ਕੁਣਸ-ਾਨ।  
ਦਿੰਨੀ ਧੀਪਾ ਗਾਇ-ਨੋਝ-ਪਾ।  
ਧਹਾਂ ਜਤਿ ਪਨਿ ਲੁਟੀ ਭਏਕਾ ਛਨ,

ਦੇਂ ਗੁਰ ਭਾਈ ਸ੍ਰੀ ਸਾਚਦਾਤ ਕਾਵਦਾਤ ਰੈਸਾਣਾ ।  
ਦੇਕੁਨ ਖਧਕਿ ਸ਼ਹੋਜੇ ਰਿਗ ।  
ਤੀ ਸਬੈ ਹਜ਼ੁਰਲੇ ਕਸਮਾ ਗਾਰਿਦਿਨੁਹੋਸ੍ਥ ।

ਲੇਸਾ ਸਾਈਂਦਰ ਕੰਦਨਾ ਦਾ ਘਸਪਣਾ।  
ਧਰਮ ਪਾਠ ਗਦੈ ਬੁਟੀ ਦੇਸਨਾ ਗੁਰੂ ਹੋਸਾ।

ॐ त्रिदेवीश्वरेकांगुष्ठद्वा ।  
ओम ख्येक्यी सेम च्येन दोन्कुन जे ।  
ओम तपाईले सबै सत्त्वको हित गरेर,

ହେତୁ ଶୁଣି କଥକ ସାରି ଦୂରମାନ ଶୁଣି ଶୁଣି ।  
ଜ୍ୟେଷ୍ଠ ଥୁନ୍ପି ଡୋଡୁକ ଚୋଲ ।  
ସତ୍ତଵ ଅନୁକୂଳକୋ ସିଦ୍ଧି ପ୍ରଦାନ ଗର୍ନୁହୋସ ।

शद्देशं कृष्णं युधिष्ठिरं नाभिषेषां कर्म गुरुं ।  
साइग्ये युल्तु श्येग्ने क्याइ ।  
बुद्ध लोकमा प्रस्थान गरेर पनि,

ताराको चित्तनिधि गमीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---

श्रद्धादृष्टिक्षमाद्विद्वान् ।

लार्याङ्ग ज्योत्पार जेदु सोल ।

फेरि यसै ठाउँमा पाल्नुहोस् ।

वक्त्रश्च वक्त्रश्च वक्त्रश्च वक्त्रश्च वक्त्रश्च ।

वक्त्रमुः भनी वाचन गरी अथिति देवहरु स्वस्थानमा प्रस्थान गराउनुपर्छ ।

श्वेतश्च श्वेतश्च श्वेतश्च ।

ल्हादाङ्ग राङ्गसेम् येर्मेपा ।

देवीको र आफ्नो चित्त अभिन्न भई,

केशाद्विद्वान् शाहुषा क्षत्रियाद्विद्वान् ।

क्षोयिङ्ग ज्युग्मी डाङ्गदु रहाग ।

धर्मधातु अकृतिम स्वाभावमा स्थापित गर्नुहोस् ।

ठेषांशक्षांशुषांश्च नश्च ।

स्वाभावमा स्थित रहनुहोस् ।

नग्नाद्विष्टिश्च शुद्धाद्विद्वान् ।

गेवा दियी ज्युर्दु दाग ।

यो पुण्यद्वारा चाँडै मैले,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुर्घ पुण्य संभारसार यहाँ रहेको छ ।

---

दशशशः श्वेषः शः दशशः श्वेषः क्षणः ।

फाग्मा डोल्मा डुब्युर ने ।

आर्य ताराको साधना पूर्ण गरी,

दर्शनः शः श्वेषः शः दशशः श्वेषः ।

डोवा च्यिंग् क्याङ् मालुपा ।

एउटा पनि प्राणी बाँकी नराखी,

देखीः शः श्वेषः शः दशशः श्वेषः ।

देयी साला गोपार श्योग ।

तपाईंको भूमिमा पुर्याउन सकूँ ।

श्वेषः श्वेषः श्वेषः श्वेषः ।

मनी परिणामना र प्रणिधान गर्नुहोस ।

धिनः श्वेषः श्वेषः दशशः श्वेषः ।

हिरहीन् नोर्दाङ् बुम्पा स्हाङ्गो तार ।

चिन्तामणि र भद्रकलशझैं,

शशशः श्वेषः श्वेषः शः दशशः श्वेषः ।

साप्पी दोन्कुन् थोग्मे चोलजोपा ।

चिताएको सबै बाधारहित पूरा गरिदिने,

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

ज्येचुन डोलमा ग्याल्वा सेच्ये क्यी ।

भद्रारिका तारा जिनपुलसहितले,

मिडाल थुग ज्ये क्योडऱ्वी टाशयी श्योग ।

वियोग नभई करुणाद्वारा रक्षा हुने मङ्गल होस् ।

आदि मङ्गल पाठ गरेर फूल छनुहोस् ।

दोस्रो दैनिक अभ्यास गर्दा [संक्षिप्तमा] आर्य ताराको मूर्ति भए राम्रो नभए पनि मनले भावना गरे हुन्छ । मण्डल र पूजा द्रव्य सजाएर अधि माथि जस्तै दुन्हयी नाम्खार आदिबाट शरणगमन र बोधिचित्त उत्पाद गर्नुपर्छ । त्यसैगरी पूजा अधिष्ठान सम्म वाचन गर्नु पर्छ । त्रिरत्नलाई सामान्य पूजा नचाहिने हुँदा राङड़ी क्येचिय्ग डेन्जोग सु । ज्येचुन फागमी कुर्साल्ती । आदिबाट पूजा मण्डल स्तुति तीन पटक पढेर पछिल्लो पटकमा २१ स्तुति ६ पटक महिमा सहित वाचन गर्नुपर्छ । बहुत गरे ज्येचुन फागमा खोदार्दि छ्ये । मिमेथुराङ्गे धोग्डिला आदि कामना पूर्तिको

ताराको चित्तनिधि गम्भीर गर्भबाट मण्डल अनुष्ठान दुई पुण्य संभारसार यहाँ रहेको छ ।

---

प्रार्थना सम्बव भए वाचन गर्न सकिन्छ सम्भव नभए यो वाचन नगरे पनि हुन्छ । दुन्क्ये होइहु राइला थिम् । आदि पठेर मूल प्रायस्थित सम्प पहिले झाँ गर्नु पर्ष भने देव प्रस्थान भने गराउनु पर्दैन । ल्हादाइ राइसेम् येसेपा । क्षोयिइ त्रुग्मी डाइदु शहाग । भनी पूजा परिणामना गरी शुभ मङ्गल पाठ पनि गर्नुपर्छ ।



॥ दद्दन् गस्त्यं क्रि ।

मनोकामना पूर्तिको प्रार्थना ।

हे नहुङ्क नर्तका भूत नदा का जुषा शहे डका ॥

ज्येचुन च्योम्देन देमा थुग ज्ये च्येन ।

भट्टारिका भगवती करुणामय,

नदा नद बशद धासा सेवा उन बक्षा उद गौ ।

दागदाङ थाये सेम च्येन थाम च्ये क्यी ।

म अनि अनन्त सबै प्राणीको,

श्री शक्ति शुद्धि देव देव शक्ति शुद्धि देव ।

डिब ज्यी ज्याड श्हीड छोग ज्यी ज्युर्जोग ने ।

दुई आवरण शुद्ध भई दुई पूण्य शिघ्र सम्पन्न भएर,

हे शक्ति शुद्धि शक्ति शुद्धि शक्ति शुद्धि शक्ति शुद्धि ।

जोगपी साङ्गये थोब्यार जेदुसोल ।

सम्यक सम्बुद्ध प्राप्त गराउनु होस् ।

देवं श्वेतं शुभं क्षेत्रं न देवं गुरुं यद् ।  
देमा थोब् क्यी छेराब कुन्तु याङ् ।  
त्यो प्राप्त न भएको सबै जन्महरूमा पनि,

शुद्धं क्षेत्रं न देवं शक्तेन श्वेतं न देवं ।  
ल्हादाङ् मियी देवा क्षोग् थोब् य्योग् ।  
देव र मनुष्यको उत्तम सुख प्राप्त गरेर,

शशस्त्रं लक्ष्मीं शुभं न देवं श्वेतं न देवं ।  
थाम् च्ये ख्येन्या डुब्यार ज्येपाला ।  
सर्वज्ञ प्राप्त गर्दा,  
न देवं शक्तेन शेषस्त्रं रैक्षसं लक्ष्मीं शुभं न देवं ।  
बाक्षं दोन्योग् रिम्दाङ् ने लासोग् ।  
आइपर्ने बिघ्न बाधा, महामारी तथा रोग आदि,

शुभं लक्ष्मीं शुभं न देवं शुभं न देवं ।  
दुमीन क्षिवार ग्युणा नाछोग् दाङ् ।  
विभिन्न अकालका मृत्यु र

शुभं लक्ष्मीं शुभं न देवं शुभं न देवं ।  
मिलाम डेन्दाङ् छेन्मा डेन्पा दाङ् ।  
नराम्रो सपना, कुलक्षण तथा,

ଦେଖିବାରେ କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା

જ્યીગપા ગેસોગ જેવાર છેવા નામ ।

आठ भय आदि हानिहरु,

ସୁନ୍ଦରୀକିମିତ୍ରାପାଦାଶବ୍ଦିକାରୀ ।

ੜ੍ਹੁੰਦ ਰਹੀ ਰਹੀਡੁੰ ਮੇਪਾਰ ਜੇਦੁ ਸੋਲਾ ।

शिघ्र शान्त गरि नष्ट गरि दिनुहोस् ।

ਦੇਵਾਂ ਹੈਨ ਦੇਵਾਂ ਹੈਨ ਘਸਾਂ ਕੈ ਦੁਨਸਾਂ ਸਾਂ ਪੀ॥

ज्यींगतेन ज्यींगतेन लेनी देपायी ।

लौकिक र अलौकिक,

ସାହେବ' ଏକାଶ' ପ୍ରକାଶ' ପ୍ରକାଶ' ପ୍ରକାଶ' ।

ટારયી દેલેગ ફુન્સુમ છોગપા નામ ।

शुभ मङ्गल् र सम्पन्नताहरु,

ଦୟେଷ'ବୈଦ'କୁଶ'ପଦି'ହର'କୁମାର'ପୁର'ପା ।

फेल रहीड़ ग्येपी दोनाम मालूपा ।

बृद्धि भई फैलिएका अशेष कार्यहरु,

དେଵଦ୍ୱାରା ପ୍ରକାଶିତ ହୁଏଇଥାବାବିନିମ୍ୟାକାରୀ ହେଲାଯାଇଛି ।

बेमे लहून् गयी डुब्यार जेदू सोल् ।

विना परिश्रम सहज सिद्धु गराउनु होस् ।

शुभा व्रत कर्त्तव्य विद्युत शक्ति देवी नदा ।

डुब्ला चोन रहीड़ दाम्भो फेल्वा दाइ ।

साधनारत भई सद्भर्म फैलिएर,

हंसा चुहाउँदू शुभा व्रत कर्त्तव्य विद्युत शक्ति देवी नदा ।

तागतु ख्येडुब रहाल क्षोग थोड़वा दाइ ।

सधै साधना गरी तपाईंको उत्तम मुहार दर्शन भई,

श्वेत कर्त्तव्य कर्त्तव्य शुभा व्रत कर्त्तव्य विद्युत शक्ति देवी ।

तोइत्री दोन्तोग ज्याइ सेम रिन्पोक्ते ।

शून्यताको बोध गरेर बोधिचित्त रल,

पर्स रेत्रै छालू विद्युत देवी विद्युत शुभा व्रत कर्त्तव्य ।

याडोही दातार फेल रहीड़ ग्येपार जो ।

शुक्लपक्षको चन्द्र झैं बृद्धि भई फैलियोस् ।

कुषा व्रद्दि न गैरा विद्युत शुभा व्रत कर्त्तव्य ।

ग्याल्वी क्यील्खोर सहाइ रहीड़ गावा देर ।

जिनको आनन्दमय सुमण्डलमा,

पर्कर्त्तव्य व्रत कर्त्तव्य शुभा व्रत कर्त्तव्य ।

पेमो दाम्पा स्थिन्तु जेलेक्ये ।

अति सुन्दर उत्तम पद्मबाट जन्म लिएर,

शुद्धं न वशं द्यसं कुशं न न वर्णं कुशं नु ।

नाइवा थाये ग्याल्वे डोन्सुम्दु ।

जिन अमिताभले प्रत्यक्ष

शुद्धं न श्वेतं न द्यसं वैष्णवं द्वं वैष्णवं ।

लड़तेन्या याड़ दाग्गी देर्थोबू श्योग् ।

भविष्यवाणी गरेको पनि मैले त्यहाँ प्राप्त गर्न सकुं ।

नद्या वैष्णवं द्यसं गुरुं न कुशं न वैष्णवं ।

दाग्गी छेराबू डोन्ने डुब्पी ल्हा ।

मैले पूर्वजन्मदेखि साधना गरेको देवता,

कुशं न शुशं न द्यसं कुशं गुरुं श्वेतं न द्यसं ।

दुसुम् साइग्ये कुन ग्यी ठिन्लेमा ।

तिकालका सबै बुद्धका कार्य गर्ने माता,

श्वेतं वैष्णवं वैष्णवं गुरुं न श्वेतं न द्यसं ।

डोज्याड़ १हाल च्यीग क्षाग ज्यी ज्युर्हीमा ।

निलो हरियो वर्ण, एक मुख, दुई हात, शिम्र, शान्त, वीर,

शुक्रं गुरुं शुक्रं न श्वेतं न द्यसं वैष्णवं ।

युम् ग्युर उत्पाल नाम्पी टाश्यीश्योग् ।

उत्पल लिएकी माताको मङ्गल होस् ।

ਬ੍ਰਾਹਮਣ ਸ਼੍ਵੇਤ ਪੁੰਡ੍ਰ ਵਿਦਾ ਮਨਸਾ ਦਾ ।  
ਖੋਦਾਡ ਕੁਛੈਹੀ ਏਦਾਡ ਰਹੀਇ ਖਾਮ ਦਾ ।  
ਸ਼ਿਵ, ਆਯੁ, ਭੁਵਨ ਤਥਾ,

લેન્દું શૈખાંકાં કાંકાં ન વરાં રૈંગે છે ત્યાં ના |  
 ખ્યેકથી એન્કોગ સહાંપો ચ્યાડાવા |  
 તપાઈંકો ઉત્તમ અનિ શુભ નામ જે જસ્તો છ,

देवता देवता देवता देवता देवता ।  
देवता देवता देवता देवता देवता ।

ਭੈਦ·ਘ·ਸਝੈਦ·ਭੈਦ·ਧਾਰੋਘ·ਨ·ਨਹੁਨ·ਵਾਦੀ·ਕੁਣ੍ਣਾ।  
ਖੇਲਾ ਤੋਚੀਡੀ ਸੋਲਵਾ ਤਾਬੀ ਥੁ।  
ਤਪਾਈਕੋ ਸ਼ਤਿ ਗਰੀ ਪ੍ਰਾਰਥਨਾ ਗਰੇਕੋ ਬਲਲੇ,

१८७ राजा रामेश्वर महान् द्वारा दिल्ली के बाहरी गोदान परिसर में बनाया गया एक अमृतसर है। इसका निर्माण १८७५-७६ में हुआ था। इसकी लंबाई ४०० फूट और चौड़ाई १५० फूट है। इसकी ऊंचाई ३० फूट है। इसकी बाहरी दीवारों की लंबाई १५० फूट है। इसकी बाहरी दीवारों की लंबाई १५० फूट है। इसकी बाहरी दीवारों की लंबाई १५० फूट है।

कृद्दृष्ट्वा नुभ्य शेषस्य द्वयस्य कैद्यवी न दद्दा ।

नेदोन उल्फोड थाब्यो रहीवा दाङ् ।

रोग, ग्रह, दरिद्रता, युद्ध तथा विवाद शान्त भई,

क्लेश दद्दृश्य दक्षेश न बहुद्दु शर्णश्या ।

क्षोदाङ् टाश्यी फेल्वार जेदु सोल् ।

धर्म र शुभ मङ्गल बृद्धि गर्नु होस् ।



ॐ शर्वे तदेषां एव कदम्बं शर्वे एव लक्षणं शं  
मार्गवादा निवारण गर्ने प्रार्थना ।



भोट भाषामा ग्याल्वाड कर्मापाद्वारा वाचन गरिएको ।

ॐ अँ शूँ शूँ शूँ शूँ शूँ शूँ  
ओं आः हूँ वत्र गुरु पद्म सिद्धि हूँ

क्षेत्रस्तु शूद्ध वशशं शर्वे तदेषां  
क्षोकु नाइङ्वा थायेला सोल्वा देब् ।  
धर्मकाय अमिताभलाई प्रार्थना गर्दछु ।

क्षेत्रस्तु शूद्ध वशशं हे क्षेत्रे शर्वे तदेषां  
लोइङ्कु थुग्ज्ये क्षेन्योला सोल्वा देब् ।  
संभोगकाय महाकारुणिकलाई प्रार्थना गर्दछु ।

शूष्टु शूद्ध वशशं शर्वे तदेषां  
टुल्कु पेमा ज्युइनेला सोल्वा देब् ।  
निर्माणकाय पद्माकरलाई प्रार्थना गर्दछु ।

८८३·षी·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·  
दाण्डी लामा डोछार टुल्पी कु ।  
आश्र्यजनक निर्माणकाय मेरा गुरु,

९०३·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·  
ग्यागार युल्दु कुठुङ् थोसाम जे ।  
भारत वर्षमा जन्मेर श्रवण चिन्तन गरेका,

९२३·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·  
बोयुल ऊसु रहाल्ज्योन डेग्पा तुल ।  
मध्यभोटमा उग्र दुष्ट आत्मलाई दमन गर्नुभयो,

९४३·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·  
उग्येन युल्दु कुरहुग डोदोन जे ।  
ओडियानमा बस्तु भई लोक हित गर्नुभयो,

९६३·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·  
थुग ज्ये दागला ज्यिन ग्यी लोब ।  
करुणाले मलाई अधिष्ठान गर्नुहोस् ।

९८३·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·क्ष·  
चेवे दाग्सोग लाम्ना डोड ।  
दयाले म लगायतलाई मार्गदर्शन गर्नुहोस् ।

ନେତ୍ରଦୟା·ଶଶ·ବନ୍ଦା·ପ୍ରଦେଶ·ଶୁଣ·ଫୈଲ୍‌ମ୍ୟା  
ଗୋଡ଼ପେ ଦାଗଲା ଡୋଡୁପ ଚୋଲ ।  
ଭାଵନାଲେ ମଲାଈଁ ସିଦ୍ଧି ପ୍ରଦାନ ଗରୁହୋସ୍ ।

କୁଶ·ଶଶ·ନଦ୍ରା·ଶେଷାଶ·ଶର·କନ୍ଦ·ଶେଷଃ  
ନୁପେ ଦାଗସୋଗ ବାର୍କ୍ଷ ସୋଲ ।  
ଶକ୍ତିଲେ ମ ଲଗାଯତକୌ ବାଧା ହଟାଈ ଦିନୁହୋସୁ

ଶ୍ରୀପୀତିନାନ୍ଦକଣ୍ଠଶ୍ରୀନୁର୍ମଣ୍ଡଳ  
କଥିହି ବାକ୍ଷି କଥିରୁ ସୋଲ ।  
ବାହିରି ବାଧା ବାହିରି ରୂପମା ହଟାଉନୁହୋସ ।

କନ୍ଦଶୀ'ଶଦ'କନ୍ଦ'କନ୍ଦ'କନ୍ଦ'କନ୍ଦ'  
ନାଡ଼ଗୀ ବାର୍କ୍ଷ ନାଡ଼ଦୁ ସୋଲ ।  
ଭିତ୍ତି ବାଧା ଭିତ୍ତି ରୂପମୈ ହଟାଉନୁହୋସ ।

ଶାନ୍ତି-ଶକ୍ତି-ଶର୍ମଣୀ-ଶୁର୍ବାପଃ  
ସାଇବି ବାକ୍ଷେ ଯିଡିଶୁ ସୋଲ ।  
ଗୁହ୍ୟ ବାଧା ଧର୍ମଧାତୁମା ଵିଲୀନ ଗରିଦିନନୁହୋସ ।

गुणं विद्या दृष्टिं श्रूतिं शुभ्रं प्रकल्पेत्  
गुणे क्षाग्रात् वन्दना गरी शरणमा पर्वत् ।

ॐ आ हु वज्र गुरु पद्म सिद्धि हु

ଶ୍ରୀ ପିତ୍ର ସକଳ ପରିଷଦ୍ ନାମେ ଲେଖି  
କୁଯି ଡୋଛାର ଥୋଙ୍ଗି ଛେ ।  
ଆଶ୍ରଯେ ଜନକ କାଯକୋ ଦର୍ଶନ ପାଉଦି,

येपे रालडीही क्षाग्या जे ।  
दायाँ हातले तरवारको मुद्रा गर्ने,

षष्ठेऽक्षराद्युम्नास्त्रियुम्नां कृष्णदः  
योन्ये गुणी क्षाग्या जे ।  
र बाँया हातले अंकशको मुद्रा बनाएर,

ब्रह्मशब्दाक्ले शर्तेषास्य श्रुतेषां शर्तेषास्य  
२ हालडे क्षेचीग ग्येन्ता स्थिग ।  
वक्रमुख दाहा देखाई उंभो हेरिरहेका,

ଶ୍ରୀଶ୍ରୀଶାନୁଦ୍ରତାହିନୀଶ୍ରୀଶାନୁଦ୍ରତାହିନୀ  
ଯାଲତୀ ଦୃଙ୍ଗଜୀନ ଡୋକୀଗୋନ ।  
ଜିନ ବଂଶଜ ଜଗତାଥ,

शुशास्त्रेष्वद्यत्वाप्य्वैक्षणीयस्त्वं  
थुग ज्ये दाग्ला ज्यिन ग्यी लोब ।  
करुणाले मलाई अधिष्ठान गर्नुहोस् ।

षट्केन्शस्त्रेष्वद्यत्वाप्य्वैक्षणीयस्त्वं  
चरे दाग्सोग लाम्ना डोड ।  
दयाले म लगायतलाई मार्गदर्शन गर्नुहोस् ।

द्विर्वेद्यस्त्रेष्वद्यत्वाप्य्वैक्षणीयस्त्वं  
गोडपे दाग्ला डोडुप चोल ।  
भावनाले मलाई सिद्धि प्रदान गर्नुहोस् ।

कुशस्त्रेष्वद्यत्वाप्य्वैक्षणीयस्त्रेष्वद्यत्वं  
नुपे दाग्सोग बाक्षे सोल ।  
शक्तिले म लगायतको बाधा हटाई दिनुहोस् ।

शुभेष्वद्यत्वाप्य्वैक्षणीयस्त्वं  
क्षिही बाक्षे क्षिरुसोल ।  
बाहिरी बाधा बाहिरी रूपमा हटाउनुहोस् ।

कद्येष्वद्यत्वाप्य्वैक्षणीयस्त्वं  
नाइङ्गी बाक्षे नाइदु सोल ।  
भित्री बाधा भित्री रूपमै हटाउनुहोस् ।

## मार्गवाधा निवारण गर्ने प्रार्थना ।

गण्ड-वृद्धि-वर्ष-क्षम-द्वितीया-सु-र्वाः  
साङ्गी बार्क्षे यीड-सु सोल।  
गुह्या बाधा धर्मधातुमा विली न गारिदिनुहोस् ।

गुण-प्रकृति-शुद्धि-प्रकृति-शुद्धि-प्रकृति  
गुणे क्षाग्छाल क्याब्सुक्षी ।  
विनम्र वन्दना गरी शरणमा पर्दु ।

ॐ आः हुं वज्र गुरु पद्म सिद्धि हुं  
 न्द्रा क्षेत्र रैक् छेत् शशक् शदि क्षेत्  
 दाम्भो रिक्षेन संपी छे ।  
 सद्मर्म रत्नको श्रवण गर्दा,

ଶ୍ରୀ ଶଶିପାତ୍ରଦେବ କୁସାଲ ହୋସ୍ଥେର ଦାଇଦାଡ଼ ଦେନ ।  
ଶରୀରବାଟ ଚମିକଳେ ପ୍ରକାଶଲେ ଯୁକ୍ତ ଭାଈ,

क्षुषा॑-मय॒श-ञ्च॑-र्क॑-द्व॒शेश॑-मश॑-मश्च॑प॒शः  
क्षाये॑ देनो॑ लेग्वाम॑ नाम॑ ।  
दायँ॑ हातमा॑ लिपिटक॑ धारण॑ गरी॑,

षष्ठेऽक्षशस्त्रुद्ददैर्श्चत्तिः नश्चपशः  
योन्ये फुर्पी पुस्ती नाम ।  
बायाँ हातमा कीलको पुस्तक धारण गरेका,

वृष्ट्वैर्दिक्षेऽक्षशस्त्रुश्चाश्च्छुल्लद्धः  
स्थाब्मोही क्षोनाम थुग्सु क्षु ।  
गम्भीर धर्महरू चित्तमा मनन गरेर,

पद्मंक्षेष्वैर्द्वयैश्चक्षिणः  
याङ्गलेश्योक्त्यी पण्डिता ।  
फर्पिङ (याङ्गलेशो) का पण्डित,

त्रुशस्त्रेष्वैश्वद्वाश्चैर्द्वयैश्चक्षिणः  
थुग् ज्ये दाग्ला ज्यिन् ग्यी लोब ।  
करुणाले मलाई अधिष्ठान गर्नुहोस् ।

वद्वेऽनश्वद्वाश्चैश्वद्वाश्चैर्द्वयैश्चक्षिणः  
चेवे दाग्सोग लाम्ना डोड ।  
दयाले म लगायतलाई मार्गदर्शन गर्नुहोस् ।

दर्शनश्वद्वाश्वद्वाश्चैर्द्वयैश्चक्षिणः  
गोडपे दाग्ला डोडुप चोल ।  
भावनाले मलाई सिद्धि प्रदान गर्नुहोस् ।

कुशःशशःशद्वा॒र्णशशःशद्वा॒र्णशः  
नुपे दाग्सोग बाक्षे॑ सोलः ।  
शक्तिले म लगायतको बाधा हटाई दिनुहोस् ।

क्षु॒ष्म॒॑शद्वा॒र्णशः  
क्षिही बाक्षे॑ क्षिरुसोल ।  
बाहिरी बाधा बाहिरी रूपमा हटाउनुहोस् ।

कृ॒ष्ण॒॑शद्वा॒र्णशः  
नाइगी बाक्षे॑ नाड्दु सोल ।  
भित्री बाधा भित्री रूपमै हटाउनुहोस् ।

शशद्वा॒र्ण॒॑शद्वा॒र्ण॒॑शु॒र्ण॒॑शः  
साङ्गी बाक्षे॑ यीड्सु सोल ।  
गुह्य बाधा धर्मधातुमा विलीन गरिदिनुहोस् ।

शु॒र्ण॒॑शशःशु॒र्ण॒॑शद्वा॒र्ण॒॑शु॒र्ण॒॑शः  
युपे क्षाछाल क्यात्मुक्षी ।  
विनम्र वन्दना गरी शरणमा पर्छु ।

अ॒॑ञ्ज॒॑शु॒र्ण॒॑शद्वा॒र्ण॒॑शु॒र्ण॒॑शः  
ओम् आः हुँ वज्र गुरु पद्म सिद्धि हुँ ।

द्वयोऽक्ष्योऽक्ष्योऽसृष्टिः  
दाम्भ्येन दाम्ला ताम्पीषे ।  
त्रतीलाई वाचा बन्धनमा बाँधे बेलामा,

द्विक्षेद्वासृष्ट्यक्षेत्रेऽप्यादः  
डिमे नेक्षोग जाम्बेगा ।  
विमल तथा उत्तम रमणीय तीर्थस्थल,

कुर्वन्त्वद्युष्मास्त्वंस्त्वं  
ग्यागर बोयुल साठाम सु ।  
भारत र भोटका सीमानाहरूमा,

त्रिक्षुश्वेत्वक्षेत्रेऽप्यक्षेत्रेः  
ज्यिन्नी लाले ज्योन्पी छे ।  
अधिष्ठान गरी आगमन हुँदा,

द्विषुद्वेष्ट्वाद्युक्त्वेऽप्यक्षेत्रेः  
डिसुड पोडे देन्पी री ।  
सुगन्ध्यले युक्त भएको पर्वतमा,

ब्रह्मेऽप्यक्षेत्राद्युक्त्वेऽप्यक्षेत्रेः  
मेतोग पद्म गुन्याङ्क क्ये ।  
हिउँदमा पनि कमलको फूल फूल्ने,

कुंभेष्ठृत्युद्भूत्यनुद्देत्युः  
क्षुमिग ज्याइक्षुव दुचीहीक्षु ।  
सिमसारमा अमृत जल निकाली,

पद्मश्वर्णद्विष्टेष्वर्णशक्तेष्ठुः  
देदेन देयी नेक्षोग्नु ।  
उक्त सुखयुक्त महातीर्थमा,  
  
श्वेष्ठाशक्तेष्ठुः नवद्वेष्ठार्णेष्ठासर्वेष्ठः  
क्येक्षोग छुल्स्हाइ क्षोगो सोल ।  
भद्र नियतले धर्मचीवर लाएका उत्तम पुरुषको,

शुष्ठाशयेष्ठुः द्विष्टेत्युः नव्येष्ठासर्वेष्ठः  
क्षाण्ये दोत्रे चेगु नाम ।  
दायाँ हातमा नौ शूले वज्रधारण गरेका,  
  
गर्भेष्ठाश्वर्णद्विष्टेत्युः नव्येष्ठासर्वेष्ठः  
योन्ये रिन्क्षेन स्हामा तोग ।  
बायाँ हातमा महारलको करण्डमा,

स्वास्त्रेष्ठुः नव्येष्ठासर्वेष्ठासर्वेष्ठः  
रक्त दुची नाइदु ताम् ।  
अमृत र रक्त भरिएको,

वासददर्शीन्द्रश्चाठकं दृश्यत्वं नहशशः  
खाडो दाम्च्येन दाम्ला ताग् ।  
त्रती डाकिनीहरूलाई वाचामा बाँधेर,

घेर्दश्च वृश्च शवैषश्च दर्शन्नश्च शुश्च नहशशः  
हिदाम् रहाल स्थिग डोडुव ज्ये ।  
इष्ट देवका दर्शन भई सिद्धि प्राप्त गरेका,

शुश्चाहेष्वन्दग्नात्पूर्वीन्दश्च दर्शन्नशः  
थुग् ज्ये दाग्ला ज्यिन् ग्यी लोब ।  
करुणाले मलाई अधिष्ठान गर्नुहोस् ।

नहुंदेश्च नदश्च र्णेषश्च वाम्पूर्णदश्च  
चेरे दाग्सोग लाम्ना डोड़ ।  
दयाले म लगायतलाई मार्गदर्शन गर्नुहोस् ।

दर्शन्नश्च नदग्नात्पूर्णदश्च शुश्च दर्शन्नशः  
गोडपे दाग्ला डोडुप चोल ।  
भावनाले मलाई सिद्धि प्रदान गर्नुहोस् ।

कुश्चश्च नदग्नार्णेषश्च नदक्षं र्णेषशः  
नुपे दाग्सोग बार्क्षे सोल ।  
शक्तिले म लगायतको बाधा हटाई दिनुहोस् ।

ଶ୍ରୀ ପିତାମହ କନ୍ଦି ଶ୍ରୀ ନୁର୍ମଣ୍ଜଳି  
କିମ୍ଭିତ୍ତି ବାକ୍ଷି କିମ୍ଭିରୁ ସୋଲ ।  
ବାହିରି ବାଧା ବାହିରି ରୂପମା ହଟାଉନୁହୋସ ।

କର୍ମଶୀଳକର୍ମକର୍ମନୁଷ୍ଠାନ  
ନାଇଗୀ ବାର୍କ୍ସ ନାଦଦୁ ସୋଲ ।  
ଭିତ୍ତି ବାଧା ଭିତ୍ତି ରୂପମୈ ହଟାଉନୁହୋସ ।

ଶାନ୍ତି-ଶାନ୍ତି-ଶାନ୍ତି-ଶାନ୍ତି-ଶାନ୍ତି-  
ଶାନ୍ତି ବାକ୍ଷେ ଯିଡିଲୁ ଶୁଣୁ ଶେଷଃ  
ଶାନ୍ତି ବାକ୍ଷେ ଯିଡିଲୁ ସୁମୁଖି  
ଶାନ୍ତି ବାକ୍ଷେ ଯିଡିଲୁ ଶୁଣୁ ଶେଷଃ  
ଶାନ୍ତି ବାକ୍ଷେ ଯିଡିଲୁ ସୁମୁଖି  
ଶାନ୍ତି ବାକ୍ଷେ ଯିଡିଲୁ ସୁମୁଖି

गुप्ते क्षार्णाल क्याब्सुक्षी ।  
विनम्र वन्दना गरी शरणमा पर्छ ।

ॐ आः हु वत्र गुरु पद्म सिद्धि हुः

कृष्ण नदी न लूँक न नहुंगा न दि लें ह  
ग्यालवी तेन्पा चुग्पी छे ।  
जिनको शासन स्थापना गर्नेबेला,

षष्ठ्यद्वैतेक्षण्याश्चशुश्रावद्वन्द्वः  
यारी नागला डुब्या जे ।  
यारी नामक जंगलमा साधना गर्नुभई,

षष्ठ्येक्षुद्वैताश्चापर्वद्विद्वाश्चद्वन्द्वः  
ज्येन्प्युर नामखाही यिङ्मु फाड ।  
जप कीला आकाश अन्तरिक्षमा फ्याँक्दै,

द्वैतेक्षुश्चाशुश्रावद्वन्द्वेष्ट्वेषः  
दोत्रेही क्षाग्या लाइश्यीड डिल ।  
वञ्चमुद्रा लिएर बेरी,

षष्ठ्येष्ट्विद्वैतेक्षुश्चाशुद्वन्द्वः  
डिल्लहीड चेन्देन नाम्सु फाड ।  
बेरेर चन्दन वनमा फ्याँक्दा,

द्वैतद्वन्द्वशुश्रावद्विद्वेष्ट्वेषः  
मेबार ठुश्यीड छोयाइ केम ।  
आगो दन्केर ताल समेत सुकाउनुभयो,

श्रीष्टेष्ट्वेष्ट्वेष्ट्वेष्ट्वेषः  
सिल्पी मुतेग सागाइ सेग ।  
सितलमा बसेको तैर्थिक जलाएर,

पश्चक्षा द्विक्षुष्टु नृष्णवाशः  
याकक्षा नाग्पो दुल्दु लाग् ।  
काला यक्षलाई भष्म बनाईदिनु भयो ।

पश्चक्षी द्विक्षेद्विन्दु शैषापेनः  
डेन्यी दोमे दुग्यी श्ये ।  
अतुलनीय मारको कसाई गुरु,  
  
शुग्साहेश्वद्वाश्वद्विश्वद्विश्वः  
थुग् ज्ये दाग्ला ज्यिन ग्यी लोब ।  
करुणाले मलाई अधिष्ठान गर्नुहोस् ।

पक्षेष्वान्दवार्णेष्वावश्वद्विश्वः  
चेवे दाग्सोग लाम्ना डोड ।  
दयाले म लगायतलाई मार्गदर्शन गर्नुहोस् ।

दर्त्तेष्वान्दवार्णेष्वावश्वद्विश्वः  
गोडपे दाग्ला डोडुप चोल ।  
भावनाले मलाई सिद्धि प्रदान गर्नुहोस् ।

कुश्वान्दवार्णेष्वावश्वद्विश्वः  
नुपे दाग्सोग बार्क्षं सोल ।  
शक्तिले म लगायतको बाधा हटाई दिनुहोस् ।

ଶ୍ରୀ ପିତାମହ କନ୍ଦୁ ଶ୍ରୀ ନୁଙ୍ଗପାଳ  
କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା  
କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା

କର୍ମଶିଳାକର୍ମକର୍ମନୁଷ୍ଠାନ  
ନାହାଗୀ ବାର୍କ୍ଷ ନାହଦୁ ସୋଲ ।  
ଭିତ୍ତି ବାଧା ଭିତ୍ତି ରୂପମୈ ହଟାଉନୁହୋସ ।

गण्ड-नदि-नद-क्ष-द्वीपा-शुर्णवः  
साङ्की बार्क्ष यीडसु सोल ।  
गुह्य बाधा धर्मधातुमा विलीन गरिदिनुहोस् ।

गुप्ते क्षाण्ठाल क्याब्सुक्षी ।  
विनम्र वन्दना गरी शारण पर्छु ।

ॐ आ हु वज्र गुरु पद सिद्धि हुः

श्रीकृष्णदिवसार्कक्षमहाद्वयदिव्यक्षेत्र  
सिन्धोही खनोन जेपी छे ।  
राक्षसहरु दमन गर्ने समयमा,

ऐतुङ्कुद्दूशा'सदि'ळ'पुषास'ठकः  
ख्येहू क्षुङ्टुल्कुही क्षालुग च्येन ।  
निर्माणकाय सानो बालकको भेषमा,

प्र'शङ्क'सहशास'वद'प'र्द्दा'भेषाशः  
याईन स्हुग्स्हाङ्ग खादोग लेण् ।  
आश्वर्यमय सुन्दर रूप, आकर्षक वर्ण,

क्लेप्सा'द्वीपाश'द्वु'ञ्ज'सेन'स'पद्देशः  
छेम् डिग ऊटा सेरला जे ।  
दाँत मिलेको, सुनभन्दा सुन्दर कपाल,

द्वुद्वेष'वद्वुग'र्द्देव'सदि'ळ'पुषः  
गुड्लो च्युडुग लोन्ची छुल ।  
सोहङ्वर्षे जवानको रूपमा,

रैक'ळेक'कुक'ळ'ञ्ज'क्लेपाश'पर्द्दा'शः  
रिन्क्षेन ग्येन्क्षा नाछोग सोल ।  
विभिन्न महारक्तको गहनाले सजिएको,

शुशा'ग्यश'पर्द्द'सदि'द्वुद्व'स'पद्देशः  
क्षाग्ये खार्वी फुर्पा नाम् ।  
दायाँ हातमा काँसको कीला धारण गरी,

॥५८॥ श्रीकर्णदिवार्गकर्कशहं॥  
दुदाङ्ग सिन्पोही खानोन जे ।  
मार र राक्षसहरूको गतिलाई रोक्हुनै,

શર્ષેકાંશાં શેર્ડાં પ્રેર્ડાં સુર્ડાં નશ્વર્કાંશાં  
યોન્યે સેડદેડ ફુર્પા નામ ।  
બાંધા હાતમા ખયરકો કીલા સમાતેર,

मैसा नदै नु वा शुद्ध ज्ञान शहं दः  
मोपी बुला सुड क्योब जे ।  
भक्त पुत्रहरूको रक्षा गर्ने,

गुल्ना च्याक्यी फुर्पा नाम ।  
घाँटीमा फलामे कील धारण गरी,

ऐं-द्वा-ङ्ग-द्व-सक्षिं-शु-क्षेदः  
हिदाम ल्हादाङ् ज्यीसु मे ।  
इष्टदेवसँग भिन्न नभएको,

ଶହେଶାକ୍ଷେତ୍ରଶ୍ଵରଶ୍ରୀଦ୍ୱାରା ଶୈତାନଙ୍କରଃ  
ଜ୍ୟୋତିର୍ମଳକୁ ତୁଳକୁ ଜାମ୍ଲିଡି ଗ୍ରେନ ।  
ଜମ୍ବୁଦ୍ଵୀପକୋ ଅଲକାର ଅଦ୍ଵୈତ ନିର୍ମାଣକାଯ,

शुशश्चैश्च नद्या एष श्रीकृष्ण शशः  
थुग् ज्ये दाग्ला ज्यिन् ग्यी लोब ।  
करुणाले मलाई अधिष्ठान गर्नुहोस् ।

एक्तेनश्च नद्या र्णेशश्च एष श्रीकृष्णः  
चेरे दाग्सोग लाम्ना डोड ।  
दयाले म लगायतलाई मार्गदर्शन गर्नुहोस् ।

द्विर्णेन्द्रस्य नद्या नद्या एष द्विर्णेन्द्रस्य  
गोडपे दाग्ला डोडुप चोल ।  
भावनाले मलाई सिद्धि प्रदान गर्नुहोस् ।

कुशश्च नद्या र्णेशश्च नद्या कृद्वर्णेष्व  
नुपे दाग्सोग बाक्षं सोल ।  
शक्तिले म लगायतको बाधा हटाई दिनुहोस् ।

श्रीपीत्तन्द्रकृद्वर्णेष्व  
क्षिही बाक्षं क्षिरुसोल ।  
बाहिरी बाधा बाहिरी रूपमा हटाउनुहोस् ।

कृद्वर्णेष्व नद्या कृद्वर्णेष्व  
नाइग्नी बाक्षं नाडदु सोल ।  
भित्री बाधा भित्री रूपमै हटाउनुहोस् ।

३४८  
साइँ बाक्षी यीडसु सोल ।  
गुह्य बाधा धर्मधातुमा विलीन गरिदिनुहोस् ।

३४९  
गुपे क्षाग्छाल क्याव्युक्षी ।  
विनम्र वन्दना गरी शरणमा पर्छु ।

३५०  
ओम् आः हुँ वत्र गुरु पद्म सिद्धि हुँः

३५१  
डेयी युल्दु गोइपी छे ।  
भूतहरूको गाउँमा विचरण गर्दा,

३५२  
मेपुइ श्योकी सार्ही ला ।  
भयंकर अग्नि ज्वाला फैलिएको भूमिमा,

३५३  
दायाङ गाइगी छो नाड्दु ।  
एक वाणसमान दुरीको पोखरीमा,

पेमी तेड्दु सिल सिल डा ।  
कमलको फूलमाथि शीतल छहारी छैं,

मङ्गलै वृद्धं वृद्धं वृद्धं वृद्धं  
 पेमी नाडना गोडपा जे ।  
 पद्मभिल भावना गर्नुहुँदा,  
  
 मङ्गलै यद्दं वृद्धं वृद्धं वृद्धं  
 छेन् याड पेमा ज्युडने रहे ।  
 शुभ नाम पनि पद्मसम्बव भएका,

ହୃଦୟରେ କୁଣ୍ଡଳାରେ ଶୁଣୁଥିଲା  
ଜୋଗପି ସାଇଁଯେ ଡୋସୁ ଜ୍ୟୋନ ।  
ପ୍ରତ୍ୟକ୍ଷ ସମ୍ୟକସଂବଦ୍ଧ ପାଲନ ଭୟୋ,

दे॒दृ॒दि॒श्वा॒या॒श्वा॒या॒।  
देडाही टुल्कु याषेन च्येन ।  
त्यस्ता आश्वर्यजनक निर्माणिकाय,

ଶୁଣଶ୍ବେତାନଦିଷ୍ଟାତ୍ମାପ୍ରିକ୍ରିଶ୍ଚନନ୍ଦଃ  
ଥୁଗ୍ ଜ୍ୟେ ଦାଗଲା ଜ୍ୟନ ଗ୍ୟି ଲୋବ ।  
କରୁଣାଲେ ମଲାଈ ଅଧିଷ୍ଠାନ ଗର୍ନହୋସ

ଶକ୍ତି-ଶଶ-ଶଦ୍ରା-ଶଶଶ-ଶବ୍ଦ-ଶୁଦ୍ଧି-ଶଳ  
ଚେରେ ଦାସୋଗ ଲାମ୍ବା ଡୋଡ଼ ।  
ଦୟାଲେ ମ ଲଗାୟତଳାଈ ମାର୍ଗଦର୍ଶନ ଗର୍ନୁହୋସୁ ।

ଦ୍ୱାରା କାହାର ନାମ କିମ୍ବା କିମ୍ବା କିମ୍ବା  
ଗୋଡ଼ପେ ଦାଗଲା ଡୋଡୁପ ଚୋଲ ।  
ଭାବନାଲେ ମଲାଈ ସିଦ୍ଧି ପ୍ରଦାନ ଗରୁହୋସ ।

ନୁଶାଶାନଦଶାର୍ଣ୍ଣଶାନଦକ୍ଷଣିତଃ  
ନୁପେ ଦାଗସୋଗ ବାର୍କ୍ଷ ସୋଲ ।  
ଶକ୍ତିଲେ ମ ଲଗାଯତକୌ ବାଧା ହଟାଈ ଦିନୁହୀସ ।

ଶ୍ରୀ ପିତାମହ କନ୍ଦୁ ଶ୍ରୀ କୁର୍ମଶଙ୍କ  
କିମ୍ବା କାର୍ଣ୍ଣ କିରୁ ସୋଲ ।  
ବାହିରି ବାଧା ବାହିରି ରୂପମା ହଟାଉନୁ ହୀସ ।

ବୁଦ୍ଧଶୀର୍ଷକନ୍ଦରକୁ ଝାପଣି  
ନାଇଗୀ ବାକ୍ଷେ ନାଡ଼ୁ ସୋଲ ।  
ଭିତ୍ତି ବାଧା ଭିତ୍ତି ରୂପମୈ ହଟାଉନାହୋସ ।

ଶଶଦ୍-ଶଦେ-ଶର-ଳଦ-ନ୍ତ୍ରୀଦଶ-ଶୁ-ଶୋଷଃ  
ଶାଇବି ବାକ୍ଷେ ଯିଙ୍ଗସୁ ସୋ ।  
ଗହୁ ବାଧା ଧର୍ମଧାତୁମା ଵିଲିନ ଗରିଦିନହୋସ ।

गुरुं सर्वं शुश्रावं दक्षं शुश्रावं शुभक्षेः  
गुप्ते क्षाग्छाल क्याब्सुक्षी ।  
विनम्र वन्दना गरी शरणमा पर्षु ।

अँ शूः नुः नक्षं शु नु नक्षं शैक्षि नुः  
ओम् आः हुँ वज्र गुरु पद्म सिद्धि हुँः

दक्षं शैक्षि क्षं शैक्षि दक्षं शैक्षि लेः  
बोक्ति जिमा जेपी छे ।  
भोटको सूर्य बन्नु भएको बेला,

दक्षं शैक्षि दक्षं शैक्षि दक्षं शैक्षि दक्षं शैक्षि  
देदेन डोवा डेन्पी पाल ।  
श्रद्धालु प्राणी उद्धार गर्ने श्रीनायक,

गद्यं शैक्षि दक्षं शैक्षि दक्षं शैक्षि दक्षं शैक्षि  
गाइला गाइदुल कुरतेने ।  
जस्तालाई जसरी विनित गर्न सकिन्छ त्यस्तै रूप देखाइ

गठं शैक्षि दक्षं शैक्षि दक्षं शैक्षि दक्षं शैक्षि  
चाइखा लायी लाथोग तु ।  
चाडखा नामक हिमालको शिखरमा,

द्वा० श्वेत० द्वा० न॒गे॑ न॒श्वेत॑ द्वा॒ वा॑ व॒ह॒ वा॑ व॒ह॒  
डाल्हा ही गेज्येन दाम्ला ताग ।  
डाल्हा गेज्येनलाई वाचामा बाँधु भयो,

धु॒षा॑ कै॑ छ॑ न॒दि॑ छ॑ र्षेत॑ द्व॑  
युल्नी छावी छाश्यो दु ।  
अति गर्मी हुने क्षेत्रमा,

श्व॑ पी॑ न॒गे॑ न॒श्वेत॑ व॒ह॒ वा॑ व॒ह॒  
ल्हायी गेज्येन डेगपा च्येन ।  
२१ जना देवताका उप्र उपाषकलाई,

त्रै॑ शु॑ ड॑ न॒ उ॑ त्तेषा॑ द्वा॒ वा॑ व॒ह॒ वा॑ व॒ह॒  
जिश्यु चाच्यीग दाम्ला ताग ।  
वाचा बन्धनमा बाँधु भयो,

वा॒ धु॑ शु॑ न॒ पी॑ न॒ शु॑ शु॑ श्व॑ द्व॑  
माइयुल देयी ज्याम टिन्दु ।  
त्यही माडयुलको च्यम्पिनमा,

द्वा॑ श्वेत॑ न॒ वै॑ वा॑ द्व॑ शु॑ शु॑ वा॑ व॒ह॒  
गेलोड॑ शिला डोडुव नाड ।  
चार जना भिक्षुलाई सिद्धि प्रदान गर्नु भयो,

॥५८॥ नदूनाम् देवीं देवीं कामकेशः

ख्येपार फाग्पी रिङ्जीन क्षोग ।

वरिष्ठ विद्याधार,

शुशास्त्रेशं नदूनाम् देवीं कामकेशः

थुग ज्ये दागला ज्यिन् ग्यी लोब ।

करुणाले मलाई अधिष्ठान गर्नुहोस् ।

षड्केशं नदूनाम् देवीं कामकेशः

चेवे दागसोग लाम्ना डोड़ ।

दयाले म लगायतलाई मार्गदर्शन गर्नुहोस् ।

दर्शनं नदूनाम् देवीं कामकेशः

गोडपे दागला डोडुप चोल ।

भावनाले मलाई सिद्धि प्रदान गर्नुहोस् ।

कुशं नदूनाम् देवीं कामकेशः

नुपे दागसोग बाक्ष सोल ।

शक्तिले म लगायतको बाधा हटाई दिनुहोस् ।

श्रीष्टि नदूनाम् देवीं कामकेशः

क्षिही बाक्ष क्षिरुसोल ।

बाहिरी बाधा बाहिरी रूपमा हटाउनुहोस् ।

କର୍ମଶିଳମନକର୍ମକର୍ମନୁଷ୍ଠାନ  
ନାହାଗୀ ବାକ୍ଷେ ନାଦନ୍ତ ସୋଲ ।  
ଭିତ୍ତି ବାଧା ଭିତ୍ତି ରୂପମୈ ହଟାଉନୁହୋସ ।

गण्ड-नरि-नर-क्षम-द्विनाश-शुर्णवः  
साङ्की बार्क्षे यीडसु सोल ।  
गुह्या बाधा धर्मधातुमा विलीन गरिदिनुहोस् ।

गुरुं विश्वामीत्यनुवादक्षेत्रं शून्यानुप्रकल्पः  
गुणे क्षाण्ठालं क्याब्सुक्षी ।  
विनम्र वन्दना गरी शरणमा पर्छु ।

ॐ आ हु वत्र गुरु पद्म सिद्धि हुः

ନେତ୍ରାକ୍ଷେଷଣୀ ନେତ୍ରାକ୍ଷେଣୁ  
ପାଲମୋ ଥାଙ୍ଗି ପାଲିଥାଙ୍ଗ ଦୁ ।  
ପାଲମୋ ଥଙ୍କୁ ରମଣୀୟ ମୈଦାନମା,

१५४ श्रीमद्भागवत् अधिकारी वाचामा बाँध्न भयो,

३८०  
३८०

बोयुल खालाही लाथोग तु ।  
भोट प्रदेशको उच्च हिमालमा,

३८१  
३८१

गाङ्कार श्यामे दाम्ला ताग ।  
गाडकार श्यामेलाई वाचामा बाँधु भयो ।

३८२  
३८२

दामश्यो ल्हाबुही जियड डुडु ।  
दाम्पो ल्हावुई जिडडुड नामक ठाउँमा,

३८३  
३८३

थाङ्ल्हा यारश्हु दाम्ला ताग ।  
थाडला याश्हुलाई वाचामा बाँधेर,

३८४  
३८४

हेपो रियी यागोइदु ।  
हेपो हिमालको उच्च शिखरमा,

३८५  
३८५

ल्हासिन थाम्च्ये दाम्ला ताग ।  
देव, दानव सबैलाई वाचामा बाँधु भयो,

क्लेन्दैङ्ग्लेन्दैश्वर्षस्त्रुतिः

क्षेवी ल्हाडे थाम्ये की ।

ठूलो देवता र राक्षसहरूमध्ये,

प्राप्तस्त्रुतिः शीर्ष्णुतिः

लाले सोगकी ज्यिङ्पो फुल ।

कसैले आत्मसमर्पण गर्नुभयो

प्राप्तस्त्रुतिः नश्वर्त्तुतिः

लाले तेन्या सुडवार ज्ये ।

कसैले शासनको रक्षा गर्ने,

प्राप्तस्त्रुतिः नश्वर्त्तुतिः

लाले डेन्दु खेलाइज्ये ।

कसैले दासत्व स्वीकार गरे,

प्राप्तस्त्रुतिः नश्वर्त्तुतिः

थुदाड जुठुल तोब्योक्षे ।

शक्ति, ऋद्धिबल, वलवान,

प्राप्तस्त्रुतिः नश्वर्त्तुतिः

थुग ज्ये दागला ज्यिन् ग्यी लोब ।

करुणाले मलाई अधिष्ठान गर्नुहोस् ।

ଏହେ ନାମ ନାମରେ ଶିଖିବା ପାଇଁ କୁଣ୍ଡଳିଙ୍କ ଦେଇଲାଗଲା  
ଚେତେ ଦାଗସୋଗ ଲାମ୍ବା ଡୋଡ଼ ।  
ଦ୍ୟାଳେ ମ ଲଗାଯତଳାଈ ମାର୍ଗଦର୍ଶନ ଗର୍ନୁହୋସ ।

ନେତ୍ରଦୟା·ଶବ୍ଦା·ବନ୍ଦଗୀ·ପ୍ରାଣଦୟା·ଶୁଣା·ଶୂନ୍ୟଦୟା  
ଗୋଡ଼ପେ ଦାଗଲା ଡୋଡୁପ ଚୋଲ ।  
ଭାଵନାଲେ ମଲାଈ ସିଦ୍ଧି ପ୍ରଦାନ ଗର୍ନୁହୋସ ।

କୁଶ'ଶଶ'ନଦ୍ରା'ଶ୍ଵରା'ଶଶ'କନ୍ଦ'ଶ୍ଵରଃ  
ନୁପେ ଦାଗସୋଗ ବାର୍କ୍ଷ ସୋଲ ।  
ଶକ୍ତିଲେ ମ ଲଗାଯତକୋ ବାଧା ହଟାଈ ଦିନୁହୋସ୍ ।

ଶ୍ରୀ-ପି-ନା-କନ୍ଦ-ଶ୍ରୀ-ନୁ-ଶ୍ରୀ  
କିହିବାକ୍ଷି କିରୁସୋଲ ।  
ବାହିରି ବାଧା ବାହିରି ରୂପମା ହଟାଉନୁହୋସ ।

କର୍ମଶିଳନକର୍ମକର୍ମକର୍ମଶିଳନ  
ନାଇଗୀ ବାକ୍ଷେ ନାଦଦୁ ସୋଲ ।  
ଭିତ୍ତି ବାଧା ଭିତ୍ତି ରୂପମୈ ହଟାଉନୁହୋସ ।

ଶଶଦ୍-ନଦୀ-ନର-କନ୍ଦ-ନ୍ତ୍ରେଷ୍ମା-ଶୁଣ୍ଠେଃ  
ସାଙ୍ଗୀ ବାର୍କ୍ଷେ ଯୀଡ଼ସୁ ସୋଲ ।  
ଗହୁ ବାଧା ଧର୍ମଘାତୁମା ଵିଲିନ ଗରିଦିନୁହୌସ ।

गुणं सर्वं तुषा दक्षं वा शुद्धसा शुभकैः  
गुपे क्षां छाल क्याब्सुक्षी ।  
विनम्र वन्दना गरी शरणमा पर्दु ।

अँ ख्लः नुँ न्हुँ गुँ नुँ न्हुँ शैँ न्हुँ  
ओम् आः हुँ वत्र गुरु पद्म सिद्धि हुँः

द्वा द्वा केंद्रं शै न शै द्वा द्वैः  
दाम्पा क्षोक्यी तेन्या नी ।  
सद्वर्मको शासन त,

कुशा दक्षं वा तुर्द नुर्द नुर्द नुर्द  
ग्याल्छेन ताबुर चुग्पी छे ।  
विजयध्वज झौं स्थापना गर्ने बेला,

सर्वाद्य रा रा रा रा रा रा रा रा  
साम्ये माशहेड लहुन्यी डुब ।  
साम्ये नबनाई सहज सिद्ध निर्माण भयो,

कुशा रेदि दर्शन दर्शन दर्शन दर्शन  
ग्याल्पोही गोङ्पा थार्क्षिन जे ।  
राजाको इच्छा पूरा गर्नु भयो,

श्री०पङ्क्तेष०शुश०श्री०पङ्क्त०य०शर्त०पः  
क्येक्षोग सुमयी छेन्याड सोल ।  
तीन महापुरुषको शुभ नामले विभूषित गरेका,

शर्तैष०कै०पङ्क्त०द्वृद०शर्त०वेषः  
च्यिनी पेमा ज्युडने रहे ।  
एउटा पद्मकार भनियो,

शर्तैष०कै०पङ्क्त०र्ण०ज्ञ०क्षः  
च्यिनी पेमा सम्भव ।  
एउटा चाहिँ पद्मसम्भव,

शर्तैष०कै०पङ्क्त०श्री०द्वृद०वेषः  
च्यिनी छोक्ये दोज्रे रहे ।  
एउटा सरोरुहवज्र भनी अभिनन्दन गरेको,

शर्तैष०पङ्क्त०द्वृद०द्वृष्ट०कै०पः  
साइठेन दोज्रे डापो चाल ।  
गुह्यनाम चाहिँ रुद्रवज्र भएको,

शुश०द्वृष्ट०श०द्वृष्ट०प०श्री०कै०पः  
थुग् ज्ये दाग्ला ज्यिन ग्यी लोब ।  
करुणाले मलाई अधिष्ठान गर्नुहोस् ।

१  
षक्तेनश्चन्द्रश्चर्णशस्यव्युत्कृद्दशः  
चेवे दाग्सोग लाम्ना डोड ।  
दयाले म लगायतलाई मार्गदर्शन गर्नुहोस् ।

२  
दर्णश्चन्द्रश्चन्द्रश्चन्द्रश्चन्द्रश्चन्द्रश्च  
गोडपे दाग्ला डोडुप चोल ।  
भावनाले मलाई सिद्धि प्रदान गर्नुहोस् ।

३  
कुशश्चन्द्रश्चन्द्रश्चन्द्रश्चन्द्रश्च  
नुपे दाग्सोग बाक्षं सोल ।  
शक्तिले म लगायतको बाधा हटाई दिनुहोस् ।

४  
क्षुप्तेनदक्षन्द्रुक्षुर्णेन्दशः  
क्षिही बाक्षं क्षिरुसोल ।  
बाहिरी बाधा बाहिरी रूपमा हटाउनुहोस् ।

५  
कर्णेनदक्षन्द्रुर्णेन्दशः  
नाइगी बाक्षं नाइदु सोल ।  
भित्री बाधा भित्री रूपमै हटाउनुहोस् ।

६  
षश्चन्द्रेनदक्षन्द्रुर्णेन्दश्च  
साइवी बाक्षं यीडसु सोल ।  
गुह्य बाधा धर्मधातुमा विलीन गरिदिनुहोस् ।

गुरुं सशं शुशं दक्षं वृश्च शुभक्षः

गुपे क्षाग्छाल क्याब्सुक्षी ।

विनम्र वन्दना गरी शरणमा पर्षु ।

ॐ शूः शूः शूः शूः शूः शूः

ओम आः हुँ वज्र गुरु पद्म सिद्धि हुँः

षशम् यशं शक्षेषशं शुद्धं शृष्टं शं शहं दः

साम्ये क्षीम्फुर दुब्या जे ।

सम्ये क्षीम्फुमा ध्यान साधना गर्दा,

क्षेत्रं दक्षं वैष्णवं दक्षं दक्षं शुशं शक्षः

क्येन्द्रेन दोग च्यिङ डोडुब नाड ।

नराम्रो बाधा हटाई सिद्धि प्रदान गर्नुभयो,

हेऽक्षं दक्षं दक्षं दक्षं दक्षं दक्षं दक्षं

ज्येलोन थार्पी लाम्ला को ।

राजा, मन्त्रीहरूलाई मुक्तिमार्गमा लगाई,

गर्वं गह्वशशं रेकं शै नश्वरं शं नश्वशः

दोन् स्फुग बोन्यी तेन्या नुब ।

भूतप्रेत खेलाउने बोनधर्मको शासन अन्त्य गर्नुभयो,

केसा'सु'द्वि'पेद'र्त्तेक'हेत'सङ्ख्यकः  
क्षोकु डिमे रिन्क्षेन तेन ।  
निर्मल धर्मकायको महाशासन रत्नबाट,

श्रीपा'धूक'सदसा'सुसा'सा'पर्गेन्दः  
कालदेन साङ्गये साला को ।  
भाग्यमानीहरू बुद्धभूमिमा पुर्याई दिनुहोस्

सुपासा'हेस'नदगा'प'द्विन'श्रीपा'क्षेनसः  
थुग ज्ये दाग्ला ज्यिन् ग्यी लोब ।  
करुणाले मलाई अधिष्ठान गर्नुहोस् ।

पठेनसा'नदसा'र्णेषस'प्राप'श्चूर्णेनसः  
चेरे दाग्सोग लाम्ना डोड़ ।  
दयाले म लगायतलाई मार्गदर्शन गर्नुहोस् ।

नर्तेनसा'ससा'नदगा'प'नर्तेन'श्रुत'श्चूर्णेनसः  
गोडपे दाग्ला डोडुप चोल ।  
भावनाले मलाई सिद्धि प्रदान गर्नुहोस् ।

कुसा'ससा'नदगा'र्णेषस'नर'क्षद'र्णेनसः  
नुपे दाग्सोग बार्क्ष सोल ।  
शक्तिले म लगायतको बाधा हटाई दिनुहोस् ।

ଶ୍ରୀ ପିତାମହ କନ୍ଦି ଶ୍ରୀ ନୁର୍ମଣ୍ଜଳି  
କିମ୍ଭିତ୍ତି ବାକ୍ଷି କିମ୍ଭିରୁ ସୋଲ ।  
ବାହିରି ବାଧା ବାହିରି ରୂପମା ହଟାଉନୁହୋସ ।

କର୍ମଶିଳାକର୍ମକର୍ମନୁଷ୍ଠାନ  
ନାଡିଗୀ ବାର୍କ୍ଷ ନାଡିଦୁ ସୋଲ ।  
ଭିତ୍ତି ବାଧା ଭିତ୍ତି ରୂପମୈ ହଟାଉନୁହୋସ୍ ।

ଶାନ୍ତି-ଶାନ୍ତି-ଶାନ୍ତି-ଶାନ୍ତି-ଶାନ୍ତି-  
ଶାନ୍ତି ବାକ୍ଷେ ଯିଡିଲୁ ଶୁଣୁ ଶେଷଃ  
ଶାନ୍ତି ବାକ୍ଷେ ଯିଡିଲୁ ସୁମୁଖି  
ଶାନ୍ତି ବାକ୍ଷେ ଯିଡିଲୁ ଶୁଣୁ ଶେଷଃ  
ଶାନ୍ତି ବାକ୍ଷେ ଯିଡିଲୁ ସୁମୁଖି  
ଶାନ୍ତି ବାକ୍ଷେ ଯିଡିଲୁ ସୁମୁଖି

गुप्ते क्षार्णाल क्याब्सुक्षी ।  
विनम्र वन्दना गरी शरण पर्छ ।

ॐ आः हु वत्र गुरु पद्म सिद्धि हुः

देवका और कुबेर का द्वारा  
देने उगयेन युल्दु ज्योन।  
त्यसपछि ओडियान प्रदेशम् प्रस्थान गरी,

दृष्टि श्रीकर्मदेवी नारदोक्षमहं दः  
दाता सिन्धोही खानोन् जे ।  
अहिले राक्षसहरुको गति अवरोध गरी,

श्रीपत्ना शूलाशुद्ध्यक्षकंकठकः  
मिले ल्हाग्युर याष्ठेन क्षे ।  
मान्छेको भन्दा बढी विस्मय,

शूलाशुद्ध्यक्षकंकठकः  
च्योपा म्येज्युड डोषार क्षे ।  
आश्रय र अद्भूत चर्या भएका,

शुलाशुद्ध्यक्षकंकठकः  
थुदाड जुतुल तोब्यो क्षे ।  
ऋद्धिशक्तियुक्त बलवान्,

शुलाशुद्ध्यक्षकंकठकः  
थुग ज्ये दागला ज्यिन् ग्यी लोब ।  
करुणाले मलाई अधिष्ठान गर्नुहोस् ।

शुलाशुद्ध्यक्षकंकठकः  
चेरे दागसोग लाम्ना डोड ।  
दयाले म लगायतलाई मार्गदर्शन गर्नुहोस् ।

दर्शनसाक्षात् दर्शनसाक्षात् दर्शनसाक्षात्  
**गोडपे दागला डोडुप चोल ।**  
 भावनाले मलाई सिद्धि प्रदान गर्नुहोस् ।

दृश्यसाक्षात् दृश्यसाक्षात् दृश्यसाक्षात्  
**नुपे दाग्सोग बाक्षे सोल ।**  
 शक्तिले म लगायतको बाधा हटाई दिनुहोस् ।

श्रीपीत्तिसदकदत्तिसुर्देशः  
**क्षिही बाक्षे क्षिरुसोल ।**  
 बाहिरी बाधा बाहिरी रूपमा हटाउनुहोस् ।

दर्शनसाक्षात् दर्शनसाक्षात् दर्शनसाक्षात्  
**नाइङ्गी बाक्षे नाइङ्दु सोल ।**  
 भित्री बाधा भित्री रूपमै हटाउनुहोस् ।

गर्वसदकदत्तिसदकदत्तिसुर्देशः  
**साइवी बाक्षे यीडसु सोल ।**  
 गुह्य बाधा धर्मधातुमा विलीन गरिदिनुहोस् ।

सुश्वासापुष्पाप्लवाश्वासापुश्वाक्षेः  
**गुपे क्षाग्छाल क्याब्सुक्षी ।**  
 विनम्र वन्दना गरी शरणमा पर्छु ।

ॐ आः हुं वज्र गुरु पद्म सिद्धि हुं  
ओम् आः हुं वज्र गुरु पद्म सिद्धि हुं:

शुशुभुषुभुषुभुषुभुषुभुषुभुषु  
कुमुड थुग्देन डोवा डेन्पी पाल ।  
काय, वाक्, चित्तले युक्त प्राणीको श्रीउद्घारक,

श्रीष्टुषुषुषुषुषुषुषुषुषुषुषु  
डिब्या कुन्पाड खाम्सुम सालेर ख्येन ।  
सम्पूर्ण आवरण त्यागेर त्रिलोक प्रत्यक्ष देखे,

द्विष्टुषुषुषुषुषुषुषुषुषुषु  
डोडुव क्षोग्ज्ये देक्षेन क्षोग्गी कु ।  
महासिद्धि प्राप्त महासुखको उत्तम काय ।

शुद्धुषुषुषुषुषुषुषुषुषुषुषु  
ज्याडक्षुब डुब्पी बान्नर्षे डेपार सेल ।  
बोधज्ञान साधना गर्दा हुने बाधा अवश्य हटाइदिने ।

शुशुभुषुषुषुषुषुषुषुषुषुषु  
थुग् ज्ये दाग्ला जिन् ग्यी लोब ।  
करुणाले मलाई अधिष्ठान गर्नुहोस् ।

དྲྰିଂଦ୍ରା·ଶଶ·ନଦ୍ରା·ପା·ଦ୍ରୀଂଦ୍ରା·ଶୁନ·ଫୈସଃ  
 ଗୋଡ଼ପେ ଦାୟଳା ଡୋଙ୍କୁପ ଚୋଲ ।  
 ଭାବନାଲେ ମଲାଈ ସିଦ୍ଧି ପ୍ରଦାନ ଗରୁହୋସ୍ ।  
  
 କୁଣ୍ଡା·ଶଶ·ନଦ୍ରା·ରୋଣାଶ·ଶଶ·କନ୍ଦୁ·ରୋଣାଶ  
 ନୁପେ ଦାୟସୋଗ ବାର୍କ୍ଷ ସୋଲ ।  
 ଶକ୍ତିଲେ ମ ଲଗାଯତକୋ ବାଧା ହଟାଈ ଦିନନୁହୋସ୍ ।

श्रु॑ष्टि॒ नृ॒ कृ॒ श्रु॑ नृ॒ कृ॒ श्रु॑  
 क्षिही॒ बाक्षी॒ क्षिरु॒ सोल॒ ।  
 बाहिरी॒ बाधा॒ बाहिरी॒ रूपमा॒ हटाउनुहोस॒ ।

କର୍ମଶିଳାକର୍ମକର୍ମକର୍ମଶିଳା  
ନାଇଗୀ ବାର୍ଷିକ ନାଇଦୁ ସୋଲ ।  
ଭିତ୍ତି ବାଧା ଭିତ୍ତି ରୂପମୈ ହଟାଉନୁହୋସ ।

गण्ड-वदि-वर्ष-कदं-द्वृत्तिसा-शु-र्णवः  
साइवी बार्क्षे यीडसु सोल ।  
गुह्य बाधा धर्मधातुमा विलीन गरिदिनुहोस ।

गुणं विश्वं तु गृह्णते ज्ञानविश्वं विश्वं विश्वं  
गुणे क्षाण्ठालं क्यामुक्षी ।  
विनम्र वन्दना गरी शरणमा पर्छ ।

ॐ आः हुं वत्र गुरु पद्म सिद्धि हुं

ॐ आः हुं वत्र गुरु पद्म थोठेड़ चाल् वत्र समय जः सिद्धि फल हुं आः

म पद्मसंभवले, मेरो साधना म आफै रचना गरेको छ ।  
 मेरो शिष्य देवी छोग्यालले, भविष्यका वंशधारी पुद्रलहरुका,  
 बाधाहरु हटाउन अनुरोध गरेकी हुन्, वंशधारी पुद्रलहरुले,  
 यसलाई आत्मसाथ गरी प्रार्थना गर्नुहोस । एक पल्ट मात्र प्रार्थना गरेमा,  
 दिन र रातको बाधा हटेर, जे सँचेको सबै पूर्ण हुनेमा शंका छैन ।  
 सौभाग्यवान वंशधारहरु कर्मको सम्बन्ध भएकाहरुसंग मिलन होस ।  
 यस प्रार्थनालाई टल्कु बाखाल मुग्गोले आह्वान गर्नु भएको हो ।



॥ गर्वेत्तदैवतसंवादं हुक्मं श्रुतः

कामना सहज सिद्ध गर्ने प्रार्थना ।



भोट भाषामा ग्याल्वाड कर्मापाद्वारा वाचन गरिएको ।

ॐ ऐं अं ह्रीं

एमाहो ।

कुन्त्संक्षेपशस्त्रद्वयं तन्मूलेवं विद्यमानं सुः

नुब्ज्ञोगं देवा च्येन्यी श्वीडं खास्यु ।

अहो ! पश्चिम दिशाको सुखावती भुवनमा,

श्वेत्तदैवतसंवादं हुक्मं श्रुतः

नाइङ्वा थाए थुग्ज्येही ज्यिन्लाब् यो ।

अमिताभका करुणा अधिष्ठानको अनुकम्पाबाट,

श्वेत्तदैवतसंवादं हुक्मं श्रुतः

टुल्कु पैमा ज्युडने ज्यिन्लाब् ते ।

निर्माणकाय पद्मसम्भवको अधिष्ठान गरी,

कामना सहज सिद्ध गर्ने प्रार्थना ।

---

दद्वा॑ नु॒ दै॑ श्व॒ इ॒ न॒ द॒ श्व॒ न॒ दै॑ द॒ न॑ श॑ श्व॒ क॑  
जम्बुलिडु॑ डोवी॑ दोन्ला॑ ज्योन॑ ।  
जम्बुद्वीपमा॑ प्राणी॑ हितका॑ लागी॑ पाल्नु॑ भयो॑,

द॒ श्व॒ न॑ न॒ श्व॒ न॑ न॒ द॑ श्व॒ न॑ द॑ श्व॒ न॑ न॒ द॑ श्व॒ न॑  
डोदोन॑ युन्को॑ मेणी॑ थुग्ज्ये॑ च्येन॑ ।  
अविच्छिन्न॑ रूपमा॑ प्राणीहित॑ गर्नुहुने॑ करुणामय॑,

आ॑ श्व॒ न॑ न॒ श्व॒ न॑ न॒ द॑ श्व॒ न॑ न॒ द॑ श्व॒ न॑ न॒ द॑ श्व॒ न॑  
उग्येन॑ पेमा॑ ज्युडनेला॑ सोल्वा॑ देब॑ ।  
ओडियानी॑ पद्मसभवलाई॑ प्रार्थना॑ गर्दछु॑ ।

न॑ न॒ न॑  
साम्पा॑ ल्हुन्यी॑ डुब्यार॑ ज्यिन्यी॑ लोब॑ ।  
कामना॑ सहज॑ सिद्ध॑ हुन॑ आशीर्वाद॑ दिनुहोस्॑ ।

कृ॒ श॑ र॑ नि॑ श्व॒ न॑  
ग्याल्पो॑ ठिसोड॑ देहुचेन॑ मेन्क्षेने॑ ।  
राजा॑ ठिसोड॑ देउचेनदेखि॑,

कै॑ श॑ कृ॒ श॑ न॑  
क्षीग्याल॑ दुङ्ग्यु॑ थाला॑ मातोइङ्वार॑ ।  
धर्मराजवंशको॑ अन्त्य॑ नुहञ्चेल॑,

कामना सहज सिद्ध गर्ने प्रार्थना ।

---

कुम्हा शुभा कुम्हा कदम्ब शुभा कुम्हा कदम्ब  
दुसुम ग्युन्को मेपार ज्यिनयी लोब ।  
लिकालमा अविच्छिन्न रूपमा आशीर्वाद दिनुहोस् ।

कदम्ब कुम्हा कदम्ब कुम्हा कदम्ब कुम्हा  
बोक्यी क्षोक्योड ग्याल्पोही ज्येनच्चीग पु ।  
भोट धर्मपाल राजाका एक्लो हितैषी,

कुम्हा कदम्ब कदम्ब कदम्ब कुम्हा कदम्ब  
ग्याल्पो क्षोच्यो क्योडवी थुग्ज्ये च्येन ।  
राजालाई धर्मचर्या पालन गराउने करुणामय,

ज्ञान्कुम्हा कदम्ब कदम्ब कुम्हा कदम्ब  
उग्येन पेमा ज्युडनेला सोल्वा देब ।  
ओडियानी पद्मसम्भवलाई प्रार्थना गर्दछु ।

कामना सहज सिद्ध हुन आशीर्वाद दिनुहोस् ।

शुक्रैकुम्हा कुम्हा कदम्ब कुम्हा कदम्ब  
कुनी ल्होनुब सिन्योही खानोञ्जे ।  
कायद्वारा दक्षिण पश्चिम दिशाका राक्षस दमन गरी,

कामना सहज सिद्ध गर्ने प्रार्थना ।

---

कुण्डा हैशं शैद्वं शैषं शैवं शैषं शैषं शैषं

थुग्ज्ये बोक्यी सेम् च्येन योइला स्तीग् ।

करुणाले भोटका सबै प्राणीलाई हेरिरहने,

बार्देशं शैषं शैषं शैषं शैषं शैषं शैषं

मारिग लोगपी सेम्च्येन डेन्पीपाल ।

अज्ञानवश गलत मार्गमा लागेका प्राणीको उद्धार गर्ने श्री,

कृष्णं शैषं शैषं शैषं शैषं शैषं शैषं

जोन्मोड़ दुल्काही सेम्च्येन थाक्यी दुल ।

दमन गर्न कठिन, कलेशवान सत्वलाई उपायद्वारा वशमा पार्ने,

षड्के शैषं शैषं शैषं शैषं शैषं शैषं

चेदुड़ ग्युन्क्षे मेपी थुग्ज्ये च्येन ।

निरन्तर दया माया गर्ने करुणामय,

अंकुरं शैषं शैषं शैषं शैषं शैषं शैषं

उग्येन पेमा ज्युडनेला सोल्वा देब ।

ओडियानी पद्मसभवलाई प्रार्थना गर्दछु ।

शशम् शैषं शैषं शैषं शैषं शैषं शैषं

साम्पा ल्हुन्यी डुब्यार ज्यिन्यी लोब ।

कामना सहज सिद्ध हुन आशीर्वाद दिनुहोस ।

नुसांकृति शिवाय कदम्ब वशं वृषभं शिवं  
दुडेन त्रियग्मी थाला थुप्पी छे ।  
दुष्ट समय कलियुगको अन्तिम अवस्थामा पुगदा,

कृत्या रेत्कृत्या रेत्कृत्या रेत्कृत्या रेत्कृत्या  
नाइँ गोडरे बोक्की दोन्ला ज्योन ।  
सूर्योदय र सूर्यास्त हुँदा भोटको हितका निम्ति पाल्नु हुँदा,

कृत्या रेत्कृत्या रेत्कृत्या रेत्कृत्या रेत्कृत्या  
जिस्हेर क्षार्तु दाङ्ला च्यिब्ले ज्योन ।  
सूर्यकिरणको अपार रश्मिमाथि सवार गरी आउनुहुन्छ,

पर्वत्कैश्चल्लै नुसांसु नुसांसु नुसांसु  
यारडो ऐच्युही दुसु डोसु ज्योन ।  
शुक्लपक्षको दशमीमा प्रत्यक्ष पाल्नु भई,

पर्वत्कैश्चल्लै नुसांसु नुसांसु नुसांसु  
डोदोन तोब्खेन जेपी थुग्ज्ये च्येन ।  
महाबलले प्राणीहित गर्ने करुणामय,

अर्कुकृत्या रेत्कृत्या रेत्कृत्या रेत्कृत्या  
उग्येन पेमा ज्युडनेला सोल्वा देब ।  
ओडियानी पद्मासभवलाई प्रार्थना गर्दछु ।

कामना सहज सिद्ध गर्ने प्रार्थना ।

झू'न्कुदै'श'म'कुंद'नु'श'शै'श'म'शः  
डायाही थामा चोदु ज्यीमाला ।  
पाँचसय वर्षको अन्त्य संघर्षमय कलियुगमा,

શૈક્ષણ' રદ્દ' શક્ષણ' રદ્દ' ફેરન' કોર્ડસ' નુસ' લ્યુ' ન્સાનંગ  
સેમ્બ્યેન થામ્ચ્યે જોન્મોડ' દુગડા રાગ ।  
સત્ત્વ સબૈમા સ્થૂલ પણ્ણ વિષ કલેશ ભઈ,

कैवल्यदाता वैष्णव कृष्ण जून द्वादशी शुक्रवार  
जोन्मोड़ ज्योलज्योग दुर्गा राडगयुच्यो ।  
स्वसन्ततिलाई पञ्चविषको मैलीले नछोड़ा,

दे॒'ऽ॒क्षि॒'नु॒शा॒'क॑'ऽ॒लि॒'ऽ॒क्षि॒'शु॒षा॒'हे॒शा॒'ङ्ग॒षा॒'॥  
 देडाही दुना ख्येडाही थुग्ज्ये क्योब ।  
 त्यस्तो बेला हजुर जस्तो करुणावानले रक्षा गर्नुहोस ।

ନ୍ଦ୍ରାଳୁକ-କଣ୍ଠ-ଶେଷ-ପଦେଶ-ଶବ୍ଦ-ଶୁଣାଶ-ହେ-ଛକ୍ଷଃ  
ଦେଦେନ ଥୋରି ଡେନ୍ଚି ଥୁଗ୍ଜ୍ୟେ ଚ୍ୟେନ ।  
ଶ୍ରଦ୍ଧାଲୁଲାଈ ସଂଗତିମା ଉଡ଼ାର ଗର୍ନେ କରୁଣାମୟ,

ॐ कृष्ण रसुन् शक्षा वा शर्वेष न तदेषाः

उग्येन पेमा ज्युडनेला सोल्वा देब ।

ओडियानी पद्मसम्भवलाई प्रार्थना गर्दछु ।

शक्षा वा श्वर्ण श्रीष रसुन् श्रीकृष्ण रसुः

साम्पा ल्हुनयी डुब्यार ज्यिनयी लोब ।

कामना सहज सिद्ध हुन आशीर्वाद दिनुहोस् ।

हेत्तर्सा रसुन् शक्षा वा श्रीष रसुन् श्रीकृष्ण

होरसोग ज्यीर्गपी मास्ती थाकोर ने ।

मंगोल आदि भयानक युद्धले वरिपरि घेरेर,

क्षेष रसुन् शक्षा रसुन् श्रीष रसुन् श्रीकृष्ण

क्षोखोर ज्येन्पो ज्यीर्गला थुग्पी छे ।

वलवान धर्मचक्र नष्ट हुन लागदा,

धैद न श्रीष श्रेष्ठ क्षेष रसुन् शक्षा वा श्रीकृष्ण

हिज्यी थेछोम मेपार सोल्वा देब ।

दोमन वा संदेह नगरी प्रार्थना गर्दछु ।

ॐ कृष्ण श्रीष रसुन् श्रीकृष्ण रसुः

उग्येन ल्हासीन देग्ये खोरग्यी कोर ।

पद्मसम्भव अष्ट वर्गीय देवासुरले परिधि लाएर,

हेतु-र्णा-द्वया-द्वृष्ट-वृक्ष-स-श-क्षेत्र-क्षेत्रः  
होरसोग माग्युड दोग्पार थेछोम्पे ।  
मंगोल आदिको युद्ध सेना हटाउनेमा शंका छैन,

अ-क्षुक-वृक्ष-द्वृष्ट-शक्षा-पा-र्णा-र्णा-द्वृष्ट-वृक्ष-  
उग्येन पेमा ज्युडनेला सोल्वा देब् ।  
ओडियानी पद्मसभवलाई प्रार्थना गर्दछु ।

वृक्ष-स-क्षुक-वृक्ष-द्वृष्ट-शक्षा-पा-र्णा-र्णा-द्वृष्ट-वृक्ष-  
साम्पा लहुन्यी डुब्यार ज्यिन्यी लोब ।  
कामना सहज सिद्ध हुन आशीर्वाद दिनुहोस् ।

शेषक्षा-ठक्कु-सुश-द्वृष्ट-स-शदि-क्षु-द्वृष्ट-क्षेत्रः  
सेम्च्येन गयुलु ज्यिग्पी नेज्युड छे ।  
सत्वको मायावीदेह नष्ट गर्ने रोग उत्पन्न हुँदा,

क्षी-र्णेत-क्षु-स-शक्ष-क्षु-वृक्ष-स-क्षेत्र-क्षेत्रः  
मिस्हो दुग्डाल नेक्यी जेन्या ना ।  
असह्य रोगको दुःखले ग्रस्त हुँदा,

धेत-शक्ष-श-क्षेत्र-क्षेत्र-स-शक्ष-स-र्णा-र्णा-द्वृष्ट-वृक्ष-  
हित्यी थेठोम मेपार सोल्वा देब् ।  
दोमन वा संदेह नगरी प्रार्थना गर्दछु ।

ॐ कृष्णं श्रीं शं नन्दं नवेरं वेदं नशं  
उग्येन मेनयी ल्हादाङ येर्मेपे ।  
गुरु पद्मसम्भव र भैषज्य गुरु अभिन्न भएकोले,

ळं बदं बा घीक नदं कन्दं नेत्रा नदं नेत्राः  
ठेरस हे माहिन बाक्षे डेपार सेल ।  
आयु क्षय न भई बाधा हट्ने निश्चित छ,

ॐ कृष्णं नवूनं नक्षमा ना नर्वा न नदेन नशं  
उग्येन पेमा ज्युडनेला सोल्वा देब ।  
ओडियानी पद्मसम्भवलाई प्रार्थना गर्दछु ।

नशमा ना घूरु श्रीश नवून नदं घीक श्रीश नेत्राः  
साम्पा ल्हुनयी डुब्यार ज्यिनयी लोब ।  
कामना सहज सिद्ध हुन आशीर्वाद दिनुहोस् ।

नवून न नशमा न नक्षमा ना नक्षमा न नदेन लेः  
ज्युइवा डालाङ साच्यु जाम्पीषे ।  
महाभूतहरू शत्रू बनी भूमिको रस शक्तिहीन हुँदा,

शेषमा उद्गृष्ट शेदि कन्द श्रीश लेक ना कः  
सम्च्येन मुगेही नेक्यी त्रेन्याना ।  
सत्वहरू अनिकालको रोगले पीडित हुँदा,

पैद·शक्तिश·शे·ङ्केश·क्षेत्र·सद·शर्वेश·श·ददेशशः

हित्यी थेठोम मेपार सोल्वा देब् ।

दोमन वा शंका नगरी प्रार्थना गर्दछु ।

ओऽशुक्ति·शर्वेश्वर्ण्कृत्यक्षेत्रेश·शर्वेश्वर्ण्कृत्यक्षेत्रेशः

उग्येन खाडो नोरल्हाही छोगदाङ च्ये ।

ओडियान डाकिनी धनदेवताको समूहसहितले

द्विष्ट्वा शर्वेश्वर्ण्कृत्यक्षेत्रेश·शर्वेश्वर्ण्कृत्यक्षेत्रेशः

ऊल्फोड टेकोम सेल्वार थेठोम मे ।

दरिद्रता, भोक र प्यास हटाउनेमा शंका न भएकाले,

ओऽशुक्ति·शक्ति·द्वृद्वाशक्तिश्वर्ण्कृत्यक्षेत्रेशः

उग्येन पेमा ज्युइनेला सोल्वा देब् ।

ओडियानी पद्मसभवलाई प्रार्थना गर्दछु ।

वशवा·श·शुक्ति·शुक्ति·शर्वेश्वर्ण्कृत्यक्षेत्रेशः

साम्पा लहन्यी डुब्यार ज्यिन्यी लोब ।

कामना सहज सिद्ध हुन आशीर्वाद दिनुहोस् ।

शश·रक्त·दर्शन्कृत्यक्षेत्रेश·शर्वेश्वर्ण्कृत्यक्षेत्रेशः

लेच्येन डोवी दोन्दु तेर्दोन्ना ।

कर्मवान प्राणीहरूको निम्ति निधि प्रकाश गरी,

द्वाष्ट्वा क्लेशं वैष्णवं वैष्णवं क्लेशं शब्दे द्वाष्ट्वा शब्दे द्वाष्ट्वा शब्दे द्वाष्ट्वा  
दाम्चीग स्तोल स्तोल मेपी पादीङ् गी ।  
निश्छल समयको विश्वस्ताद्वारा,

पैदं शक्तिशब्दे क्लेशं क्लेशं शब्दे द्वाष्ट्वा शब्दे द्वाष्ट्वा शब्दे द्वाष्ट्वा  
हित्यी थेठोम मेपार सोल्वा देब् ।  
दोमन र शंका नगरी प्रार्थना गर्दछु ।

अर्जुनकृष्णं द्वाष्ट्वा द्वाष्ट्वा द्वाष्ट्वा  
उग्येन हिदाम ल्हादाङ् येमेपे ।  
पद्मसम्भव र इष्ट देव अभिन्न भएकोले,

शक्तिसुप्तिशक्तिशब्दे क्लेशं क्लेशं  
फानोर ब्रुयी लोन्यार थेठोम मे ।  
पिताको सम्पत्ति पुलले लिने संदेह नहुँदा,

अर्जुनकृष्णं द्वाष्ट्वा द्वाष्ट्वा द्वाष्ट्वा  
उग्येन पेमा ज्युडनेला सोल्वा देब् ।  
ओडियानी पद्मसम्भवलाई प्रार्थना गर्दछु ।

सशब्दा शब्दुकृष्णिशब्दुकृष्णिशब्दुकृष्णिशब्दुकृष्णिशब्दुकृष्णिशब्दु  
साम्पा ल्हुन्यी डुब्यार ज्यिन्यी लोब ।  
कामना सहज सिद्ध हुन आशीर्वाद दिनुहोस् ।

श्वस-धूमा-क्षणा-र्त्ति-द्वेष-का-र्त्ति-क्षणा-पवि-लेः॥

बेयुल नागठो वेन्सा ज्योगपी छे ।

गुप्तक्षेत्र वनजंगल र अरण्यमा पुग्ने बेला,

पा-लद-तु-धूमा-द्वृष्टिश-पवि-पवा-पवाश-कः॥

खाक्खार बुयुग छुद्धयीड़ लम् गाग्ना ।

हिँ तानीले छोपेर बाटो अवरुद्ध हुँदा,

पैद-नक्षेत्र-श-लेः॥ क्षेद-सद-शर्व-श-नदेश-कः॥

हिँ यी थेछोम मेपार सोल्वादेब् ।

दोमन र शंका नगरी प्रार्थना गर्दछु ।

अँ-कुक-शबि-वद-श-शुद्ध-र्त्ति-द्वृष्टि-क्षुमा-पञ्च-कः॥

उग्येन रहीदाग् ज्येन्पोही खोरगी कोर ।

ओडियानी भूमिपति परिवारले परिधि लाएर,

क्षेत्र-पव-द्व-पवा-धू-द्वृष्टि-का-श-लेः॥

क्षोजे लाम्ना डेन्पार थेछोम्मे ।

धर्मकर्मीलाई मार्गदर्शन गरिदिनेमा शंका नभएकाले,

अँ-कुक-पञ्च-पञ्च-शक्ष-पा-शर्व-श-नदेश-कः॥

उग्येन पेमा ज्युडनेला सोल्वा देब् ।

ओडियानी पद्मसम्बवलाई प्रार्थना गर्दछु ।

१३४  
सामान्याकृति शैशवासद्वैताकृतिः  
साम्पा लहुन्यी डुब्यार जिन्यी लोब ।  
कामना सहज सिद्ध हुन आशीर्वाद दिनुहोस् ।

१३५  
शैशवाकृतिः कृद्वया शैशवाकृतिः  
तागस्तीग दोम्हे दुगडुल क्षेवाच्येन ।  
बाघ, चितुवा, भालु, विषालु सर्प दाहावानको,

१३६  
दौगक्षेन जिग्धी ठाइला डिम्पी छे ।  
डरलाग्दो एकान्त जंगलको साँघुरो बाटोमा हिँडदा,

१३७  
प्रेद्वयाकृतिः कृद्वया शैशवाकृतिः  
हित्यी थेठोम मेपार सोल्वा देब ।  
दोमन र शंका नगरी प्रार्थना गर्दछु ।

१३८  
अर्कुकृद्वयाकृतिः कृद्वया शैशवाकृतिः  
उग्येन पावो गिङ्दाङ्ग सुडमार च्ये ।  
ओडियानी वीर किंकर र धर्मपाला सहितले,

१३९  
शैशवाकृतिः कृद्वया शैशवाकृतिः  
दुग्धी सम्ब्येन टोपार थेठोम मे ।  
दुष्ट प्राणी लखेटिनेमा शंका नभएकाले

ॐ कृष्ण नमः तत्त्वं शक्तिं विश्वासं तदेतत्परं

उग्येन पेमा ज्युडनेला सोल्वा देब ।

ओडियानी पद्मसभ्वलाई प्रार्थना गर्दछु ।

वशासा भूक्ति शैवात्मक शक्ति विश्वासं

साम्पा ल्हुनयी डुब्यार ज्यिनयी लोब ।

कामना सहज सिद्ध हुन आशीर्वाद दिनुहोस् ।

वालुके कृष्ण नमै नमै कृष्ण शैवात्मक

साक्ष मेलुड ज्युडवी बाक्षे क्यी ।

आगो, पानी, भूमि र वायु चार महाभूतका बाधाले,

श्वेत शक्ति उद्दिश शक्ति नमै नमै नमै

ग्युलु जेन्यीड ज्यिग्पी दुज्युड छे ।

मायारूपी देह खतरामा परी नष्ट हुने बेलामा,

धैद शक्ति शे लेका क्लेद शक्ति नमै नमै नमै

हिज्यी थेछोम मेपार सोल्वा देब ।

दोमन र शंका नगरी प्रार्थना गर्दछु ।

ॐ कृष्ण नमः नवी धै श्वेत शक्ति नमै नमै

उग्येन ज्युडवा रिह्यी ल्हामोर च्ये ।

ओडियान चार महाभूत देवीसहितले,

कामना सहज सिद्ध गर्ने प्रार्थना ।

# བ୍ୟୁଦ୍-ସ-ୱଦ୍-ସନ୍-ବି-ସନ୍-ସେ-ହେସ-ସେଦ୍ଧଃ

ज्युड़वा राड़सार रहीवार थेठोम मे ।

चार महाभूत स्वस्थानमा शान्त पार्नेमा शंका नभएकोले,

ଓ' কুন্দলী পুরুষ শব্দে একটি বিশেষ শব্দ।

उग्येन पेमा ज्युडनेला सोल्वा देब् ।

ଓଡ଼ିଆନୀ ପଦ୍ମସମ୍ଭବଲାଈ ପ୍ରାର୍ଥନା ଗର୍ଦୁ ।

ମନୁଷ୍ୟାବ୍ଦୀରେ କୌଣସିଲୁଗାରୁ ହେବାରେ ଏହାରେ କିମ୍ବା ଏହାରେ କିମ୍ବା

साम्पा ल्हन्यी डुब्यार जिन्यी लोब ।

कामना सहज सिद्ध हन आशीर्वाद दिनहोस ।

‘བྱମ’ ཤୁଦ ‘ଘେ’ ສାର୍ଶି ପାର୍ଶି ପାର୍ଶି ପାର୍ଶି ପାର୍ଶି ପାର୍ଶି

લામ્સાડ જિંગ્પી ઠડુલા ડિસ્પી છે ।

गल्ली र लासयुक्त साँधुरो बाटोमा हिँडुदा,

ଏବନ୍ଦ୍ରନାଥ ପାତ୍ରମାଣିକ୍ୟାନ୍ତିକ ପାତ୍ରମାଣିକ୍ୟାନ୍ତିକ

सेरख्येर ज्यागपा क्षोम्पो जेन्याना ।

हत्यारा, चोर, डाँकूहरूले खतरामा पार्दा,

ཡින්-ජන්ස්-ඩේ-පේර්-පේන්-සන්-ජය්-වායුදු-සස්

हिज्यी थेछोम मेपार सोल्वा देब ।

दोमन र शंका नभई प्रार्थना गर्दछु,

ॐ कृष्ण शुश्राकृष्णविष्णुर्वेदसामद्भूतः  
उग्येन क्षाग्या श्वीयी गोडपार देन ।  
ओडियानी चार मुद्राको भावनाले युक्त भएको हुँदा,

ॐ ईक्ष्वाकृद्द्वच्छेष्वामक्षेष्वामद्वेदः  
चोर मिगो डाम्सेम लाग्पार ज्ये ।  
चोर, डाँकाको डर लास हटाईदिने,

ॐ कृष्ण त्वद्वामक्षेष्वामर्जुन नदेष्वामः  
उग्येन पेमा ज्युडनेला सोल्वा देब ।  
ओडियानी पद्मसभवलाई प्रार्थना गर्दछु ।

ममाम श्वृकृशुष्वाम श्वृकृशुष्वामः  
साम्पा ल्हुन्यी डुब्यार ज्यिन्यी लोब ।  
कामना सहज सिद्ध हुन आशीर्वाद दिनुहोस् ।

गांविषा गांवेद्वद्वामक्षेष्वामर्जुन रक्षः  
गाइशहर्गी श्येमी माग्गी थाकोर्ने ।  
हत्यारा कसाई फौजहरूले वरिपरीबाट घेरेर,

मक्षेष्वाकृकृर्मेष्वामदेष्वामेष्वामः  
छोन्क्षा नोन्पो देख्यीड त्रेन्पाना ।  
धारिरो हतियारले लागेर संकटमा पार्दा,

पैद·नक्षेश·शेल्केश·क्षेत्र·सद्य·षर्णव्य·न·ददेवशः

हित्यी थेठोम मैपार सोल्वा देब् ।

दोमन र शंका नगरी प्रार्थना गर्दछु ।

अङ्गुक·क्षेत्रेशुद्यन्द्यक्षुर्ष्येशः

उग्येन दोत्रेही गुरदाङ्ग देन्पायी ।

ओडियान वज्र पञ्चरले युक्त हुँदा,

षष्ठेद्याशेत्र्येद्यक्षेत्र्यक्षेत्र्यस्त्र्यस्तः

र्येमा डेच्यीड छोन्का थोरवार ग्युर ।

हत्याराहरु भयभीत भई हतियार छरपष्ट हुनेछन्,

अङ्गुक·षष्ठ्यक्ष्युद्यक्षश्याश्यर्णव्यन्देवशः

उग्येन पेमा ज्युडनेला सोल्वा देब् ।

ओडियानी पद्मसम्भवलाई प्रार्थना गर्दछु ।

नर्साश्यक्षुर्ष्येश्यस्त्र्यर्णव्यक्षेवशः

साम्पा लहन्यी डुब्यार ज्यिन्यी लोब ।

कामना सहज सिद्ध हुन आशीर्वाद दिनुहोस् ।

क्षश्यविश्यक्षेत्र्यक्षेत्र्यस्त्र्यस्तः

नाम्हीग छेस्हे क्षिवी दुज्युडछे ।

जब आयु समाप्त भई मृत्युको समय आउँछ,

३५७  
नेच्यो दुःडाल डागपो जेन्याना ।  
तीव्र मर्महतपूर्ण दुःखले पीडित हुँदा,

३५८  
हित्यी थेछोम मेपार सोल्वा देब ।  
दोमन र शंका नगरी प्रार्थना गर्दछु ।

३५९  
उग्येन नाइवा थाए टुल्पा ते ।  
ओडियान अमिताभको निर्माणकाय भएका हुनाले,

३६०  
देवा च्येन्यी २हीडदु डेपार क्यो ।  
सुखावती भुवनमा जन्म लिने निश्चित भई,

३६१  
उग्येन पेमा ज्युडनेला सोल्वा देब ।  
ओडियानी पद्मसम्भवलाई प्रार्थना गर्दछु ।

३६२  
साम्पा ल्हुक्कु श्रीसद्गुरुपद्मश्रीक्षेत्रसङ्ग  
कामना सहज सिद्ध हुन आशीर्वाद दिनुहोस् ।

शुभुष्मा शप्त्वा श्रीवैष्णवदेवता न् ॥  
गयुलु यार्पो शिंहग्पी बार्दोरु ।  
सापटीको यो मायावी देह नाश भएको अन्तराभवमा,

महाश्वराक्षेत्रम् त्रिलोकम् त्रिलोकम् ॥  
ठुल्लाङ्ग त्रिइठुल दुःखाल जेन्या ना ।  
भ्रान्ति र भ्रम आभासको दुःखले संकटमा पर्दा,

पीदनक्षेत्रम् लोकम् त्रिलोकम् ॥  
हित्यी थेठोम मेपार सोल्वा देब ।  
दोमन र शंका नगरी प्रार्थना गर्दछु ।

अर्कुक्तुष्मा शुभामहेक्षेत्रम् त्रिलोकम् ॥  
उग्येन दुसुम ख्येन्पी थुग्ज्ये यी ।  
ओडियान तिकाल विज्ञको करुणाले,

महाश्वराक्षेत्रम् त्रिलोकम् ॥  
ठुल्लाङ्ग राङ्गसार डोल्वार थेठोम मे ।  
भ्रम आभास स्वस्थानमा मुक्त हुनेमा शंका नभएकाले,

अर्कुक्तुष्मा शुभामहेक्षेत्रम् ॥  
उग्येन पेमा ज्युडनेला सोल्वा देब ।  
ओडियानी पद्मासभवलाई प्रार्थना गर्दछु ।

१३४  
सहज स्तुति  
साम्या लहुन्यी डुब्यार ज्यिन्यी लोब ।  
कामना सहज सिद्ध हुन आशीर्वाद दिनुहोस् ।

१३५  
सहज स्तुति  
शहेन याङ लेदाङ क्येन्यी वाङ्गयुरते ।  
अरु पनि दुष्कर्म र कारणको वशमा पर्दा,

१३६  
सहज स्तुति  
ठुलाङ डोपोर शहेनच्यीड दुगडाल्ला ।  
प्रतिभासको वस्तुमा आसक्त भई दुखि हँदा,

१३७  
सहज स्तुति  
हित्यी थेठोम मेपार सोल्वा देब ।  
दोमन र शंका नभई प्रार्थना गर्दछु ।

१३८  
सहज स्तुति  
उग्येन देक्षेन ग्याल्पोही डोवो ते ।  
ओडियान महासुख राजाको स्वभावले युक्त,

१३९  
सहज स्तुति  
दुगडाल ठुल्पा चेने रिहग्पार ज्ये ।  
भ्रम पूर्ण दुःख जरैबाट हटाई दिनुहुने,

कामना सहज सिद्ध गर्ने प्रार्थना ।

ଆଜିର ଶକ୍ତି ଦ୍ୱାରା ନାହିଁ ଏଥାରୁ ଏକ ପରିମାଣରେ ଯାହାରୁ

उग्येन पेमा ज्युडनेला सोल्वा देब् ।

ଓଡ଼ିଆନୀ ପଦ୍ମସମ୍ଭବଲାଈ ପ୍ରାର୍ଥନା ଗର୍ଦୁ ।

ମନ୍ଦିର-ଶାଖାକୁ ପ୍ରିସ-ରୂପ-ମନ୍ଦିର-ଶାଖାକୁ ପ୍ରିସ-ରୂପ-

साम्पा लहून्यी डुब्पार जिन्यी लोब ।

कामना सहज सिद्ध हुन आशीर्वाद दिनुहोस् ।

ଦ୍ଵାରା କୁଣ୍ଡଳ ପାଇଁ ଏହା କିମ୍ବା ଏହାର କିମ୍ବା ଏହାର କିମ୍ବା

ડોડુગ દુડાલ ક્ષેન્યાહી જેન્યા દાડં ।

षड्गतिमा महा दुःखले ग्रसीत हँदा,

༄༅· ສନ୍· བ୍ରଦ୍· ଶୁଣ୍ଟି· ଦୟାଦାସ· କୁଣ୍ଠା· ଏତୁଷ୍ମାନ୍· କଃ

ख्येपार बोक्यी ज्येबाड़ दृग्डाल ना ।

विशेषगरी भोटको राजा मन्त्रीहरू दुखित हुँदा,

କୁମାର ପାତ୍ର ଏହି କଥା କିମ୍ବା କଥା କିମ୍ବା କଥା

देगु मोपी दुङ्खयुग डाग्पो यी ।

विनम्र श्रद्धा भक्तिको तीव्र प्रभावले,

ཡිද· ගහිස· ස්ථේක්ස් පෙද· පද· ගර්ඩ්ස් ස· දද්ධාසයු

हित्यी थेठोम मेपार सोल्वा देब् ।

दोमन र शंका नभई प्रार्थना गर्दछु ।

ॐ कृष्णं श्रुत्वा हेतुं दर्शे दशुर्प्रेदं प्रसारित्वा गतः  
उग्रेन थुग्ज्ये फोग्युर मेपार स्हीग ।  
करुणामय ओडियानीले अटल भई हैरिरहनु हुने,

ॐ शुभ्र महाद्वैष्णव एव एव एव एव एव एव  
उग्येन पेमा ज्युडनेला सोल्वा देब ।  
ओडियानी पद्मसम्भवलाई प्रार्थना गर्दछु ।

ନମ୍ବରାକୁ ଶ୍ରୀମଦ୍ଭଗବତରେ ଏହାଙ୍କିମାତ୍ରାଙ୍କ ପାଇଁ ଲାଭ ପାଇବାର ଅଭିଭାବକ ଆପଣଙ୍କ ପାଇଁ ଆଶୀର୍ବାଦ ଦିନନୁହୋସୁ ।

यस कामना सहज सिद्ध गर्ने प्रार्थना गुड्हाङ्का राजा मुठी चेन्पोका निष्ठि देशना भएको थियो । राजा मुठी चेन्पोले यस प्रार्थनालाई रुलागमा अवस्थित डाम्पा ग्याङ विहारमा लुकाएर राखे र निधिपति ल्हामो डेहु १५०८मालाई सुष्ठि दिए । जसलाई टुल्कु कुन स्हाङ डाग्पाले जल पुरुष गरुड वर्षमा निधिबाट निकालेर महा विद्याधर गोदेम ठुल्येनलाई प्रदान गर्नु भएपछि महा विद्याधरले उक्त प्रार्थनालाई स्वार्णपत्रमा अनुवाद गर्नु भयो ।

# COPYRIGHTS



DHARMA EBOOKS PUBLICATIONS  
[Dharmaebooks.org](http://Dharmaebooks.org)

अनुवादकः टिका शेष | कर्मा वाङ्चु शेष |

Audio recordings © The Seventeenth Karmapa Orgyen Trinley Dorje

Images of 21 Taras © Thrangu Tara Abbey

Cover and eBook design: Beata Tashi Drolkar

First eBook edition: February 2024



This work is licensed under [Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License](#).

Dharma Ebooks is a project of [Dharma Treasure](#), which operates under the editorial guidance of the 17th Gyalwang Karmapa, Ogyen Trinley Dorje.

